

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित र संचालित एवं बैंक तथा वित्तीय संस्था
सम्बन्धी ऐन, २०७३ अनुसार वित्तीय व्यवसाय गर्न इजाजतपत्रप्राप्त



नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजतपत्र प्राप्त संस्था प्राइम कमर्सियल बैंक लिमिटेड
रजिष्टर्ड कार्यालय : कमलपोखरी, काठमाडौं पो.ब.नं.१५२०२ काठमाडौं ।
फोन नं.: ४४२३४३६, ४४२३२१५, Email: info@pcbl.com.np, Website: www.primebank.com.np
(धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० तथा कम्पनी ऐन, २०६३ को दफा २३ अन्तर्गत प्रकाशित)
१० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएको “१०% प्राइम डिबेन्चर २०८८”

विवरणपत्र

दस वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएको रु.२ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु.१,०००/- अंकित मूल्यका २५,००,००० कित्ता मध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु.१ अर्ब ऋण पूँजी रकम (५% अर्थात ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि, सार्वजनिक निष्काशन बाट बिक्री गरिने तथा ६० प्रतिशतको दरले १५ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु.१ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवर (Private Placement) बाट बिक्री गरिने ।

दरखास्त साथ प्रति डिबेन्चर रु. १,०००/- को दरले (शत प्रतिशत) भुक्तानी माग गरिएको ।

कम्पनीको नेटवर्थ तथा प्रति शेयर आम्दानीमा भएको वास्तविक तथा प्रक्षेपित प्रतिफल देहाय बमोजिम रहेको छ :

विवरण	वास्तविक			प्रक्षेपित		
	२०७५/७६	२०७६/७७	२०७७/७८	२०७८/७९	२०७९/८०	२०८०/८१
प्रति शेयर आम्दानी रु.	२३.६०	१६.१०	२०.३२	२१.५३	२४.१०	२६.८०
प्रति शेयर नेटवर्थ रु.	१४३.८४	१४६.७८	१४८.८६	१४९.४९	१५५.२८	१६३.७०
संचित नाफा नोक्सान (रु.दस लाखमा)	१,५७६	१,८८९	२,७१९	२,९९२	३,४५०	४,५७७

लगानीमा हुने जोखिम सम्बन्धी उद्घोषण :

धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मूल्याङ्कन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हुने कारोबार मूल्य नजनाउने हुँदा यस विवरणपत्रको दफा ८ (पाना नं. १७) मा उल्लेखित जोखिमहरु समेतको अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।

नियमन निकायको जवाफदेहिता नरहने उद्घोषण :

यस विवरणपत्रमा उल्लेखित धितोपत्र सार्वजनिक निष्काशनका लागि तयार गरिएको यस विवरणपत्रलाई धितोपत्र सम्बन्धी कानून बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । यसरी बोर्डले विवरणपत्रमा स्वीकृति प्रदान गरेको कारणबाट कसैले पनि नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय वा सम्बद्ध अन्य नियमन निकायले विवरण-पत्रमा उल्लेखित कुराको सत्यता वा निष्काशनकर्ता वा परियोजनाको आर्थिक सक्षमताको बारेमा कुनै प्रकारको प्रत्याभूति गरेको वा जिम्मेवारी लिएको मानिन छैन ।

क्रेडिट रेटिङ्ग सम्बन्धि विवरण :

यस बैंकलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले न्यून कर्जा जोखिम Low credit risk जनाउने “CARE-NP-A-[Pronounced as Single A Minus]” ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रूपमा लिइन्छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत रहेको (Adequate degree of safety regarding timely servicing of financial obligations) जनाउँदछ । उक्त रेटिङ्ग एजेन्सीले उच्चतम ग्रेडिङ्ग CARE-NP-AAA” र न्यूनतम ग्रेडिङ्ग CARE-NP-D सम्म प्रदान गर्ने गरेको छ । क्रेडिट रेटिङ्ग प्रदान गरेको मिति : २०७८/११/०४ र क्रेडिट रेटिङ्ग बाहल रहने मिति : २०७९/१०/०८

यस विवरणपत्र मार्फत निष्काशन हुने ऋणपत्र बैंकको सम्पत्ति सुरक्षण नराखी निष्काशन गरिएको असुरक्षित ऋण (Unsecured Debt) भएको र कथंकदाचित बैंक टाटपल्टिएमा अन्य सुरक्षित साहु र निक्षेपकर्ता भन्दा पछि मात्र भुक्तानीमा प्राथमिकता हुने गरी निष्काशन गरिएको सहायक ऋण (Subordinated Debt) भएको हुँदा प्रचलित कानूनले प्रदान गरेको बाहेक कम्पनीको सम्पत्तिमा ऋणपत्रवालाको कुनै निर्दिष्ट हक (Specific charge) अधिकार हुने छैन ।

नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति : २०७८/११/२३

नेपाल राष्ट्र बैंकमा विवरणपत्र दर्ता भएको मिति : २०७८/११/२६

कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणपत्र दर्ता भएको मिति : २०७८/११/२७

निष्काशन खुल्ला हुने मिति : २०७८/१२/१६

निष्काशन बन्द हुने मिति (छिटोमा) : २०७८/१२/२१

निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०७८/१२/३०

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनीको साथै नेपाल धितोपत्र बोर्डको
website: www.sebon.gov.np बाट समेत हेर्न सकिनेछ ।



धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौ ।

फोन नं. : ०१-५३४३२६५, ०१-५३४०९३२/३३

फ्याक्स : ०१-५३४५०१८

ईमेल : rbbmbbl@rbbmbbl.com.np

वेबसाइट : www.rbbmbbl.com.np

ख) विवरण पत्रको मुखपृष्ठको भित्री भागमा उल्लेख हुनुपर्ने कुराहरु :

१. विवरण-पत्रमा प्रयोग भएका प्राविधिक तथा अन्य शब्दावलीको परिभाषा :

- क) “विवरणपत्र” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० तथा कम्पनी ऐन, २०६३ को दफा २३ अन्तर्गत प्रकाशित विवरणहरु भएको पुस्तिकालाई सम्झनु पर्दछ ।
- ख) “धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई सम्झनु पर्दछ ।
- ग) “कम्पनी” भन्नाले निष्काशनकर्ता बैंक प्राइम कमर्सियल बैंक लिमिटेडलाई सम्झनु पर्दछ ।
- घ) “संकलन केन्द्र” भन्नाले सार्वजनिक निष्काशनको लागि तयार गरिएको विवरणपत्र र दरखास्त फारम प्राप्त गर्न सकिने तथा दरखास्त फारम साथ रकम बुझाउन सकिने गरी तोकिएका संस्थाहरुलाई सम्झनु पर्दछ ।
- ङ) “निष्काशन बैंक” भन्नाले सार्वजनिक निष्काशनबाट संकलन हुन आएको रकमलाई जम्मा गर्नको लागि तोकिएको वाणिज्य बैंकलाई सम्झनु पर्दछ ।
- च) “नियमन निकाय” भन्नाले नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल राष्ट्र बैंकलाई सम्झनु पर्दछ ।
- छ) “संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापन” भन्नाले प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापनलाई सम्झनु पर्दछ ।
- ज) “बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।
- झ) “आधारभूत शेयरधनी” भन्नाले कम्पनीको चुक्ता पूँजीको १ प्रतिशत भन्दा बढी शेयर धारण गरेका शेयरधनी भन्ने सम्झनु पर्दछ ।
- ञ) “डिबेन्चर” भन्नाले संगठित संस्थाले जारी गरेका ऋणपत्र “१०% प्राइम डिबेन्चर २०८८” लाई जनाउँदछ ।
- ट) “प्रति शेयर आमदानी” भन्नाले कम्पनीले गरेको खुद आमदानीलाई कायम रहेको शेयर संख्याले भाग गर्दा आउने मुल्यलाई सम्झनु पर्दछ ।
- ठ) “खुद सम्पत्ति मूल्य” भन्नाले खुद सम्पत्तिलाई कायम रहेको शेयर संख्याले भाग गर्दा आउने मुल्यलाई सम्झनु पर्दछ ।

२. विवरणपत्र तथा दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान :

सि.नं.	विवरणपत्र प्राप्त गर्ने स्थानको नाम र ठेगाना
१.	आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड, टेकु, काठमाडौं, नेपाल र वेबसाइट : www.rbbmbl.com.np
२.	प्राइम कमर्सियल बैंक लिमिटेडको रजिष्टर्ड केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौं र वेबसाइट : www.primebank.com.np
३.	नेपाल धितोपत्र बोर्ड खुम्ल्टार, ललितपुर र वेबसाइट : www.sebon.gov.np

दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान

सि.नं.	दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान
१.	नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि-आस्वा (C-ASBA) सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु ।

ग) १ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण :

हामीलाई निष्काशनकर्ता संगठित संस्था तथा यसका संस्थापक/सञ्चालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा यस कम्पनीको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै विवरणपत्रमा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुराप्रति विश्वस्त भई हामीले यो विवरणपत्र स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा ऐन र धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुरूपको योग्यता पुगेको प्रतिबद्धतापत्र (Due Diligence Certificate) प्रस्तुत गरेका छौं ।

२ संगठित संस्थाको उद्घोषण :

क सञ्चालकको जिम्मेवारी तथा जवाफदेहिता सम्बन्धी :

यो विवरणपत्र हामीले पुनरावलोकन गरी अनुमोदन गरेको हुनाले यस विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारीका साथै निष्काशन तथा बिक्री प्रबन्धकलाई दिएको वित्तीय विवरण, अन्य विवरण, जानकारी तथा कागजातहरुको सत्यता र शुद्धता प्रति र धितोपत्र दर्ता तथा निष्काशन अनुमति प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको विवरणपत्र र सो सँग सम्बन्धित अन्य विवरण तथा जानकारीको

शुद्धता तथा सत्यताप्रति यस विवरणपत्रमा हस्ताक्षर गर्ने हामी सञ्चालकहरु व्यक्तिगत वा सामूहिक रुपमा जवाफदेहिता वहन गर्दछौं र धितोपत्र निष्काशनका लागि तोकिएका शर्त तथा आवश्यकताहरुको सम्बन्धमा आवश्यक जानकारी लिई हामी यो उद्घोषण गर्दछौं कि तोकिएका शर्त तथा आवश्यकताहरु सबै पालना गरेका छु/छौं र लगानीकर्ताहरुलाई लगानी सम्बन्धी सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाएका छैनौं ।

ख संगठित संस्थाको जवाफदेहिता सम्बन्धी :

यस कम्पनीले प्रकाशित गरेको विवरणपत्र, सार्वजनिक प्रस्ताव, विज्ञापन वा अन्य कुनै सूचनामा उल्लेख भएका विवरण बाहेक कम्पनीबारेमा प्रकाशित अन्य कुनै सूचना वा जानकारीको जवाफदेहिता कम्पनीमा नरहने र त्यस्तो सूचना, जानकारी वा विवरणको आधारमा लगानी गरेमा सो को जोखिम लगानीकर्ता स्वयंले वहन गर्नुपर्नेछ ।

ग नियमन निकायको नियमन व्यवस्थाको पालना सम्बन्धी :

प्रचलित कानून अनुसार आफ्नो उद्योग/व्यवसाय/सेवा सँग सम्बन्धित नियमन निकाय (जस्तै कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक आदि) को सार्वजनिक निष्काशन तथा अन्य नियमन व्यवस्था तथा निर्देशनहरुको पूर्ण रुपमा पालना गरेको कुराको उद्घोषण गर्दछौं । साथै, सार्वजनिक निष्काशन प्रयोजनको लागि तयार गरिएको विवरणपत्र र सो मा उल्लेखित सम्झौता वा अन्य विवरणहरु नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा पेश गरेका छौं ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम आ.ब.०७७/०७८ सम्मका विवरणहरु पेश गरेको हुनाले कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८/१०/२५ गते प्राप्त पत्र अनुसार सो आ.ब. सम्म कम्पनी अद्यावधिक रहेको छ ।

घ संस्थापक, सञ्चालक तथा कार्यकारी प्रमुख सम्बन्धी उद्घोषण :

(क) यस कम्पनीको सञ्चालक वा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा रहनु भएको छैन ।

(ख) यस कम्पनीका सञ्चालक वा कार्यकारी प्रमुख कालो सूचीमा रहेको अन्य संगठित संस्थामा सञ्चालक वा कार्यकारी प्रमुख रहनु भएको छैन ।

(ग) सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणबाट पूँजी संकलन गरी वेपत्ता भएका वा संचालनमा नरहेका वा लगानीकर्ताहरुको हित विपरीत हुने कार्य गरेको संगठित संस्थाको सञ्चालक वा कार्यकारी प्रमुख यस कम्पनीको सञ्चालक वा कार्यकारी प्रमुख रहनु भएको छैन ।

(घ) धितोपत्र सम्बन्धी कानून विपरीत कार्य गरेको कारण धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज भएको दश वर्ष पूरा नभएको संगठित संस्थाको सञ्चालक वा कार्यकारी प्रमुख यस कम्पनीका सञ्चालक वा कार्यकारी प्रमुख रहनु भएको छैन ।

(ङ) यस कम्पनीका सञ्चालक वा कार्यकारी प्रमुख धितोपत्र सम्बन्धी ऐनको दफा १०८ बमोजिम सञ्चालक वा कार्यकारी अयोग्य रहनु भएको छैन ।

३ संगठित संस्था सम्बन्धी जानकारी :

क. संगठित संस्थाको पृष्ठभूमि :

(अ) संस्थाको नाम : **प्राइम कमर्सियल बैंक लिमिटेड (Prime Commercial Bank Limited)**

(आ) संस्था कुन ऐन अन्तर्गत स्थापित भएको सो कुरा :

यस बैंक कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४/०४/०१ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो । तत्कालिन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अनुसार मिति २०६४/०५/३१ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको बाणिज्य बैंकको रुपमा २०६४ साल असोज ०७ गतेदेखि आफ्नो वित्तीय कारोबार संचालन गर्दै आएको छ ।

(इ) संस्थाको रजिष्टर्ड ठेगाना :

यस बैंकको रजिष्टर्ड केन्द्रीय कार्यालय, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा न.२८, कमलपोखरी, काठमाडौंमा रहेको छ । जसलाई नेपाल राष्ट्र बैंकको स्वीकृति लिई तथा कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्व सूचना दिई अन्य ठाउँमा पनि सार्न सकिनेछ । रजिष्टर्ड कार्यालयले गर्ने काम कारवाही गर्नका लागि सञ्चालक समितिले बैंकको कपोरेट अफिस वा अन्य कार्यालयलाई तोक्न सक्नेछ ।

(ई) कारोबार गर्ने मुख्य स्थान :

यस बैंकले मिति २०७८/११/०३ सम्मको अद्यावधिक तथ्यांक अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृत गरे बमोजिम नेपालभर १८७ शाखाहरु मर्फत देहायका स्थानहरुबाट आफ्नो कारोबार संचालन गर्दै आएको छ :

शाखा कार्यालयको नाम	शाखा कार्यालय रहेको स्थान
प्रदेश नं. १ : (४७ शाखा)	
ताप्लेजुङ्ग	फुङ्गलिङ्ग नगरपालिका ५, विरेन्द्र चोक, ताप्लेजुङ्ग
फालेलुङ्ग	फालेलुङ्ग गाउँपालिका ३, पाँचथर
तुम्बेवा	तुम्बेवा गाउँपालिका ३, माउवा बजार, पाँचथर
राँके	देऊमाई नगरपालिका १, राँके, इलाम
इलाम मङ्गलवारे	देऊमाई नगरपालिका ४, मङ्गलवारे, इलाम
बिक्लियाँटे	इलाम नगरपालिका ५, बिक्लियाँटे, इलाम
तिनघरे	सूर्योदय नगरपालिका ३, तिनघरे, इलाम
बिर्तामोड	बिर्तामोड नगरपालिका ४, भापा
सुरुङ्गा	कन्काई नगरपालिका ३, सुरुङ्गा, भापा
बुधवारे	बुद्धशान्ति गाउँपालिका ३, बुधवारे, भापा
गौरादह	गौरादह नगरपालिका १, गौरादह, भापा
चन्द्रगढी	भद्रपुर नगरपालिका ७, चन्द्रगढी, भापा
गौरीगञ्ज	गौरीगञ्ज गाउँपालिका ३, गौरीगञ्ज, भापा
काकरभित्ता	मेचीनगर नगरपालिका ६, काकरभित्ता, भापा
भिलभिले	शिवसत्ताक्षी नगरपालिका ८, भिलभिले, भापा
राजगढ	बाह्रदशी गाउँपालिका ३, राजगढ, भापा
ग्वालडुवा	गौरादह नगरपालिका ७, ग्वालडुवा, भापा
लक्ष्मीपुर	अर्जुनधारा नगरपालिका ५, लक्ष्मीपुर, भापा
ईट्टाभत्ता	मेचीनगर नगरपालिका ७, ईट्टाभत्ता, भापा
ज्ञानेचोक	भद्रपुर नगरपालिका ३, ज्ञानेचोक, भापा
भापा मङ्गलवारे	कमल गाउँपालिका ६, मङ्गलवारे, भापा
दमक	दमक नगरपालिका ५, दमक चोक, भापा
बिराटनगर	बिराटनगर महानगरपालिका ७, हनुमानदास रोड, बिराटनगर, मोरङ्ग
ट्राफिक चोक	बिराटनगर महानगरपालिका ७, ट्राफिकचोक, हिमालयन रोड, बिराटनगर, मोरङ्ग
बिराटचोक	सुन्दरहरैचा नगरपालिका १०, बिराटचोक, मोरङ्ग
कन्चनवारी	बिराटनगर महानगरपालिका ४, कन्चनवारी, बिराटनगर, मोरङ्ग
लेटाङ्ग	लेटाङ्ग नगरपालिका ४, लेटाङ्ग बजार, मोरङ्ग
पुष्पलाल चोक	बुढिगङ्गा गाउँपालिका १, पुष्पलालचोक, बिराटनगर, मोरङ्ग
पथरी	पथरी सनिश्चरे नगरपालिका १, पथरी, मोरङ्ग
खोरसाने	सुन्दरहरैचा नगरपालिका १०, खोरसाने, मोरङ्ग
मोरङ्ग मङ्गलवारे	उर्लावारी नगरपालिका ३, मङ्गलवारे, मोरङ्ग
सोमवारे	रतुवामाई नगरपालिका १०, सोमवारे, मोरङ्ग
जाँते	लेटाङ्ग नगरपालिका ८, जाँते, मोरङ्ग
धरान	धरान उपमहानगरपालिका १२, महेन्द्र पथ, धरान, सुनसरी
पानमारा	धरान उपमहानगरपालिका ६, पानमारा, सुनसरी
ईटहरी	ईटहरी उपमहानगरपालिका ६, बिराटनगर रोड, सुनसरी
पकली	ईटहरी उपमहानगरपालिका १७, पकली, सुनसरी
ईनरुवा	ईनरुवा नगरपालिका १, बजार लाईन, सुनसरी
चक्रघटी	बराहक्षेत्र नगरपालिका ६, बुधवारे चोक, चक्रघटी, सुनसरी
देवानगञ्ज	देवानगञ्ज गाउँपालिका २, देवानगञ्ज, सुनसरी
सिदुवा	छत्तर जोरपाटि गाउँपालिका ५, सिदुवा, धनकुटा
खाँडवारी	खाँडवारी नगरपालिका १, खाँडवारी, सँखुवासभा
तुम्लीङ्गटार	खाँडवारी नगरपालिका ९, तुम्लीङ्गटार, सँखुवासभा
सभापोखरी	सभापोखरी गाउँपालिका, बारविसे, सँखुवासभा
ताप्ली	ताप्ली गाउँपालिका ५, रुपाटार, उदयपुर
नेचा सल्यान	सोलु दुधकुण्ड नगरपालिका ११, रमितेबजार तिङ्गला, सोलुखुम्बु
मानेभन्ज्याङ्ग	मानेभन्ज्याङ्ग गाउँपालिका ५, मानेभन्ज्याङ्ग, ओखलढुङ्गा
प्रदेश नं. २ : (१५ शाखा)	
कल्याणपुर	खड्क नगरपालिका ७, कल्याणपुर, सप्तरी
बेल्हा	कल्याणपुर नगरपालिका १२, बेल्हा, सिराहा
सिराहाबजार	सिराहा नगरपालिका ७, सिराहा बजार, सिराहा
लाहान	लाहान नगरपालिका १, मतिअर्वा लाहान चोक, सिराहा
मलंगवा	मलंगवा नगरपालिका ९, मलंगवा, सर्लाही
जनकपुर	जनकपुरधाम उपमहानगरपालिका २, जनकपुरधाम, शिवचोक, जनकपुर

सखुवा महेन्द्रनगर	क्षिरेश्वरनाथ नगरपालिका ५, सखुवा महेन्द्रनगर, धनुषा
बर्दिवास	बर्दिवास नगरपालिका १, बर्दिवास, महोत्तरी
गौशाला महोत्तरी	गौशाला नगरपालिका ५, गौशाला, महोत्तरी
शिवनगर रौतहट	गरुडा नगरपालिका ५, शिवनगर, रौतहट
निजगढ	निजगढ नगरपालिका ८, लायन्स चोक, रौतहट
गञ्जभवानीपुर	महागढीमाई नगरपालिका १०, गञ्जभवानीपुर, बारा
जीतपुर	जितपुर सिमरा उपमहानगरपालिका ७, टेढाचोक, जितपुर, बारा
विरगञ्ज	वीरगन्ज महानगरपालिका १०, आदर्शनगर, वीरगन्ज, पर्सा
पोखरीया	पोखरीया नगरपालिका ४, पोखरीया, पर्सा
प्रदेश नं. ३ : बागमती प्रदेश (६३ शाखा)	
भिमफेदी	भिमफेदी गाउँपालिका ६, भिमफेदी, मकवानपुर
भरतपुर	भरतपुर महानगरपालिका १०, चौविसकोठी चोक, भरतपुर, चितवन
नारायणगढ	भरतपुर महानगरपालिका १, शहिद चोक, नारायणघाट, चितवन
भण्डारा	राप्ती नगरपालिका १, भण्डारा, चितवन
टाँडी	रत्ननगर नगरपालिका १, टाँडी, चितवन
हाकिमचोक	भरतपुर महानगरपालिका १०, हाकिमचोक, चितवन
सिन्धुली	कमलामाई नगरपालिका ६, २ नं.बजार, सिन्धुली
फिक्कल	फिक्कल गाउँपालिका ४, खाङ्गसाङ्ग, सिन्धुली
जिरी	जिरी नगरपालिका ५, लिङ्गन बजार, दोलखा
बैतेश्वर	बैतेश्वर गाउँपालिका ५, मैना पोखरी, दोलखा
पनौती	पनौती नगरपालिका ४, पनौती बस पार्क, काभ्रे
बनेपा	बनेपा नगरपालिका ७, चारदोबाटो, बनेपा, काभ्रे
कमलपोखरी	काठमाण्डौ महानगरपालिका २८, कमलपोखरी, काठमाण्डौ
नयाँ बानेश्वर	काठमाण्डौ महानगरपालिका १०, नयाँ बानेश्वर, काठमाण्डौ
बालाजु	काठमाण्डौ महानगरपालिका १६, माछापोखरी चोक, बालाजु, काठमाण्डौ
सोरखुट्टे	काठमाण्डौ महानगरपालिका १६, सोरखुट्टे चोक, काठमाण्डौ
चवहिल	काठमाण्डौ महानगरपालिका ६, चुच्चेपाटी, चावहिल, काठमाण्डौ
असन	काठमाण्डौ महानगरपालिका २७, असन कमलाक्षी, काठमाण्डौ
बागबजार	काठमाण्डौ महानगरपालिका २८, बागबजार, काठमाण्डौ
कालिमाटी	काठमाण्डौ महानगरपालिका १३, कालिमाटी, काठमाण्डौ
पुरानो बानेश्वर	काठमाण्डौ महानगरपालिका ९, पुरानो बानेश्वर, भिमसेनगोला काठमाण्डौ
सामाखुसी	काठमाण्डौ महानगरपालिका २६, सामाखुसी, कपूरधारा, काठमाण्डौ
न्यूरोड	काठमाण्डौ महानगरपालिका २२, न्यूरोड बिरा कम्प्लेक्स, काठमाण्डौ
तार्केश्वर	तार्केश्वर नगरपालिका ८, लामबगर, दरङ्खु, काठमाण्डौ
किर्तिपुर	किर्तिपुर नगरपालिका ९, नगाउँ दोबाटो, काठमाण्डौ
चपली	बुढानीलकण्ठ नगरपालिका ३, चपली, काठमाण्डौ
ग्राण्डी	टोखा नगरपालिका ६, मीलन टोल, ग्राण्डी, काठमाण्डौ
बनियाटार	टोखा नगरपालिका ८, जाल्पा चोक, बनियाटार, काठमाण्डौ
न्यूप्लाजा	काठमाण्डौ महानगरपालिका ३२, न्यू प्लाजा, पुतलिसडक, काठमाण्डौ
महाबौद्ध	काठमाण्डौ महानगरपालिका ३०, महाबौद्ध, काठमाण्डौ
कलंकी	काठमाण्डौ महानगरपालिका १४, कलंकी, काठमाण्डौ
सामाखुसी २	काठमाण्डौ महानगरपालिका २९, सामाखुसी, काठमाण्डौ
चावहिल २	काठमाण्डौ महानगरपालिका ७, चावहिल, काठमाण्डौ
सुनधारा	काठमाण्डौ महानगरपालिका २२, सुनधारा, काठमाण्डौ
ठमेल	काठमाण्डौ महानगरपालिका २७, ज्याठा, ठमेल, काठमाण्डौ
कालिमाटी २	काठमाण्डौ महानगरपालिका १३, कालिमाटी, काठमाण्डौ
पेप्सीकोला	काठमाण्डौ महानगरपालिका ३२, पेप्सीकोला, काठमाण्डौ
जोरपाटी	गोकर्णेश्वर नगरपालिका ६, जोरपाटी, काठमाण्डौ
कोटेश्वर	काठमाण्डौ महानगरपालिका ३२, कोटेश्वर, काठमाण्डौ
गौशाला	काठमाण्डौ महानगरपालिका ९, गौशाला, काठमाण्डौ
धुम्बाराही	काठमाण्डौ महानगरपालिका ४, धुम्बाराही, काठमाण्डौ
बनस्थली	काठमाण्डौ महानगरपालिका १५, बनस्थली, काठमाण्डौ
थानकोट	चन्दागिरी नगरपालिका ३, थानकोट, काठमाण्डौ
शंखमुल	काठमाण्डौ महानगरपालिका १०, शंखमुल, काठमाण्डौ
बाङ्गेमुडा	काठमाण्डौ महानगरपालिका २५, बाङ्गेमुडा, काठमाण्डौ
सिनामङ्गल	काठमाण्डौ महानगरपालिका ९, सिनामङ्गल, काठमाण्डौ
पाटन	ललितपुर महानगरपालिका १९, कुमारीपाटी, लगनखेल, ललितपुर

इमाडोल	महालक्ष्मी नगरपालिका ४, इमाडोल, ललितपुर
मंगलबजार	ललितपुर महानगरपालिका २१, मंगलबजार, ललितपुर
महालक्ष्मीस्थान	ललितपुर महानगरपालिका ५, महालक्ष्मीस्थान, ललितपुर
इमाडोल २	महालक्ष्मी नगरपालिका २, इमाडोल, ललितपुर
पुल्चोक	ललितपुर महानगरपालिका ३, पुल्चोक, ललितपुर
धापाखेल	ललितपुर महानगरपालिका २३, धापाखेल, ललितपुर
खुमलटार	ललितपुर महानगरपालिका १४, खुमलटार, ललितपुर
भक्तपुर	भक्तपुर नगरपालिका ५, सूर्यविनायक, काँलाचा, भक्तपुर
गट्टाघर	मध्यपुर ठिमी नगरपालिका ३, गट्टाघर, भक्तपुर
भक्तपुर २	भक्तपुर नगरपालिका २, च्यामासिंह, भक्तपुर
ठिमी	मध्यपुर ठिमी नगरपालिका २, ठिमी, भक्तपुर
सल्लाघारी	भक्तपुर नगरपालिका १, सल्लाघारी, भक्तपुर
बट्टार	विदुर नगरपालिका ४, बट्टार, नुवाकोट
कालिका	कालिका गाउँपालिका २, कालिका, रसुवा
धादिङ्गबेसी	निलकण्ठ नगरपालिका ३, धादिङ्गबजार, धादिङ्गबेसी, धादिङ्ग
हेटौडा	हेटौडा उप-महानगरपालिका वडा नं.१०
प्रदेश नं. ४ : गण्डकी प्रदेश (३३ शाखा)	
मनकामना	शहिद लखन गाउँपालिका ३, मनकामना, गोरखा
गोरखा	गोरखा नगरपालिका ६, हरामतारी, गोरखा
शहिद लखन	शहिद लखन गाउँपालिका ६, पिपलछाप, घईलुङ्ग, गोरखा
ठाँटी, पोखरी	पालुङ्गटार नगरपालिका ९, ठाँटी पोखरी, गोर्खा
भोर्लेटार	मध्यनेपाल नगरपालिका ८, भोर्लेटार, लम्जुङ्ग
बेसी सहर	बेसी सहर नगरपालिका १०, नारायणस्थान, बेसी सहर, लमजुङ्ग
सुन्दरबजार	सुन्दरबजार नगरपालिका २, सुन्दरबजार, लम्जुङ्ग
दमौली	व्यास नगरपालिका १०, प्रशासन चोक, दमौली, तनहुँ
आँबुखैरेनी	आँबुखैरेनी गाउँपालिका ३, आँबुखैरेनी, तनहुँ
दुलेगौडा	शुक्लागण्डकी नगरपालिका ४, दुलेगौडा, तनहुँ
डुम्रे	बन्दिपुर गाउँपालिका १, डुम्रे, तनहुँ
पोखरा	पोखरा महानगरपालिका ४, विपि चोक, पोखरा, कास्की
लामाचौर	पोखरा महानगरपालिका १६, लामाचौर, पोखरा, कास्की
पृथ्वीचोक	पोखरा महानगरपालिका ८, पृथ्वीचोक, पोखरा, कास्की
लेकसाईड	पोखरा महानगरपालिका ६, लेकसाईड, कास्की
बाभापाटन	पोखरा महानगरपालिका १३, बाभापाटन, कास्की
बुढि बजार	पोखरा महानगरपालिका ३, बुढिबजार, कास्की
न्यूरोड	पोखरा महानगरपालिका ९, न्यूरोड, कास्की
रत्नचोक	पोखरा महानगरपालिका ८, रत्नचोक, पोखरा, कास्की
हस्पिटल चोक	पोखरा महानगरपालिका १२, हस्पिटलचोक, पोखरा, कास्की
तालचोक	पोखरा महानगरपालिका ७, तालचोक, पोखरा, कास्की
बिरौटा	पोखरा महानगरपालिका १७, बिरौटा, पोखरा, कास्की
बगर	पोखरा महानगरपालिका १, बगर, पोखरा, कास्की
हेम्जा	पोखरा महानगरपालिका २५, हेम्जा, पोखरा, कास्की
फेदीखोला	फेदीखोला गाउँपालिका २, तल्लोघुम्ती, फेदीखोला, स्याङ्गजा
कालीगण्डकी	कालीगण्डकी गाउँपालिका ७, मिर्मी फाँट, स्याङ्गजा
स्याङ्गजा	पुतली बजार नगरपालिका १, पुतली बजार, स्याङ्गजा
वालिङ्ग	वालिङ्ग नगरपालिका ३, वालिङ्ग, स्याङ्गजा
कुस्मा	कुस्मा नगरपालिका ४, शिवालय, कुस्मा, पर्वत
बाग्लुङ्ग	बाग्लुङ्ग नगरपालिका २, महेन्द्रपथ, बाग्लुङ्ग
बेनी	बेनी नगरपालिका १, बेनी बजार, म्याग्दी
कावासोती	कावासोती नगरपालिका ८, ईन्द्रचोक, कावासोती, नवलपरासी
अरुण खोला	मध्यविन्दु नगरपालिका १०, अरुणखोला, नवलपरासी
प्रदेश नं. ५ : (२० शाखा)	
सरावल	सरावल गाउँपालिका १, बासाबसाही चोक, सरावल, नवलपरासी
बर्दघाट	बर्दघाट नगरपालिका ४, बर्दघाट, नवलपरासी
भैरहवा	सिद्धार्थनगर नगरपालिका १२, बैक रोड, मिलन चोक, भैरहवा, रुपन्देही
मायादेवी	मायादेवी गाउँपालिका ६, बेठरी, रुपन्देही
बुटवल २	बुटवल उपमहानगरपालिका ८, चौराहा, बुटवल, रुपन्देही
पाल्यारोड, बुटवल	बुटवल उपमहानगरपालिका ६, पाल्यारोड, बुटवल, रुपन्देही

भलवारी	तिलोत्तमा नगरपालिका ७, भलवारी, रुपन्देही
रामापुर	सैनामैना नगरपालिका ६, रामापुर, रुपन्देही
होराइजनचोक	बुटवल उपमहानगरपालिका ११, होराइजनचोक, बुटवल, रुपन्देही
सुद्धोधन	सुद्धोधन गाउँपालिका ३, लभनी, कपिलवस्तु
४ नं. जीतपुर	बणगंगा नगरपालिका १, ४ नं. जीतपुर, कपिलवस्तु
दम्कदा	तानसेन नगरपालिका ९, दम्कडा, पाल्पा
सन्धीखर्क	सन्धीखर्क नगरपालिका ६, शान्ति बगैचा, अर्घाखाँची
पुर्तिघाट	कालीगण्डकी गाउँपालिका ४, पुर्तिघाट, गुल्मी
रुद्रवेनी	सत्यवती गाउँपालिका १, रुद्रवेनी, गुल्मी
नेपालगञ्ज	नेपालगञ्ज उपमहानगरपालिका २, धम्बोजी, नेपालगञ्ज, बाँके
कोहलपुर	कोहलपुर नगरपालिका ११, कोहलपुर बजार, बाँके
लमही	लमही नगरपालिका ५, बैकरोड, लमही बजार, दाङ्ग
तुलसीपुर	तुलसीपुर उपमहानगरपालिका ५, तुलसीपुरबजार, दाङ्ग
सरुमारानी	सरुमारानी गाउँपालिका ४, बड डाँडा, सरुमारानी, प्यूठान
प्रदेश नं. ६ : कर्णाली प्रदेश (३ शाखा)	
लेकवेसी	लेकवेसी नगरपालिका ४, दशरथपुर, सुर्खेत
छिन्चु	भेरीगंगा नगरपालिका १२, छिन्चु, सुर्खेत
वीरेन्द्रनगर	वीरेन्द्रनगर नगरपालिका ६, वीरेन्द्रचोक, वीरेन्द्रनगर, सुर्खेत
प्रदेश नं. ७ : सुदूर पश्चिम (६ शाखा)	
धनगढी	धनगढी उपमहानगरपालिका ४, मैनरोड, धनगढी, कैलाली
धनगढी २	धनगढी उपमहानगरपालिका ३, चौराहा, धनगढी, कैलाली
लम्की	लम्की चुहा नगरपालिका १, लम्की, कैलाली
अतरीया	गोदावरी नगरपालिका २, अतरीया, कैलाली
खप्तडछान्ना	खप्तडछान्ना गाउँपालिका ४, पसल बगर, बझाङ्ग
महेन्द्रनगर	भिमदत्त नगरपालिका ४, महेन्द्रनगर, कञ्चनपुर

उ) संगठित संस्थाको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरू :

(१) संगठित संस्थाको स्थापनाकालदेखि हालसम्मको संक्षिप्त इतिहास :

प्राइम कमर्सियल बैंक लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४/०४/०१ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको हो । तत्कालिन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अनुसार मिति २०६४/०५/३१ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको बाणिज्य बैंकको रुपमा २०६४ साल असोज ०७ गते देखि आफ्नो वित्तीय कारोबार संचालन गर्दै आएको छ ।

यस बैंकले स्थापना भए देखि निम्न लिखित बमोजिम वित्तीय परिसूचक सहित निम्न बमोजिमको बोनस वितरण गर्दै आएको छ ।

विवरण	६४/६५	६५/६६	६६/६७	६७/६८	६८/६९	६९/७०	७०/७१	७१/७२	७२/७३	७३/७४	७४/७५	७५/७६	७६/७७	७७/७८
प्रति शेयर आमदानी	४.००	२०.३९	२९.५४	१६.०४	१२.००	१८.५५	२०.९७	२३.७४	३०.११	२३.२१	२१.४९	२३.६०	१६.१०	२०.३२
प्रति शेयर बजार मूल्य	-	-	४९.५	२२२	२३७	३२४	५८३	४५५	७४६	४२१	२८७	२७८	२५५	४७९
मूल्य आमदानी अनुपात	-	-	१६.७५	१३.८४	१९.७५	१७.४७	२७.८०	१९.१६	२४.७७	१८.१४	१३.३६	११.७८	१५.८४	२३.५७
प्रतिशेयर नेटवर्थ	१०४	१२३.६४	१२४.९७	११०.७४	११५.१६	१२६.११	१३७.०७	१३८.९३	१४५.८४	१४९.१६	१३९.५२	१४३.८४	१४६.७८	१४८.८६
तरलता अनुपात	५.८०	८.७१	१२.८६	१०.३८	१७.८०	१२.९६	११.१८	१०.८३	१०.९७	१३.२७	११.४२	९.८३	७.२५	२५.१२
बोनस लाभाश (प्रतिशतमा)	-	१०.००	१०.००	-	४.००	१०.००	१९.००	१८.००	२३.००	२७.००	१६.००	१६.००	१५.००	१६.००
नगद लाभाश (प्रतिशतमा)	-	०.५२६	१०.५२६	१२.६३	७.५८	५.००	१.००	०.९५	१.२१	-	-	-	-	०.६३१३

यस बैंकले विराटलक्ष्मी विकास बैंक लिमिटेड, कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड, कन्काई विकास बैंक लिमिटेड तथा कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एक सवल बाणिज्य बैंकको रुपमा स्थापित भएको छ ।

देशका प्रतिष्ठित व्यक्तिहरू, अर्थविद, उद्योगपति एवं व्यावसायिक नेपाली संस्थापकहरूको लगानीमा देशमा अत्याधुनिक तथा स्तरीय बैंकिङ्ग सेवाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्य राखि बाणिज्य बैंकको रुपमा यस बैंकको स्थापना भएको हो ।

(२) कम्पनीको उद्देश्य :

नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानूनको अधिनमा रही वित्तीय कारोबार (बैंकिङ्ग व्यवसाय) गर्ने यस बैंकको मुख्य उद्देश्यहरू देहाय बमोजिम रहेका छन् :

(क) बैंकका निक्षेपकर्ता तथा शेयरधनीको हक हितको संरक्षण र सम्बर्द्धन गर्दै सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा उपलब्ध गराउने,

- (ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुर्याउने,
- (ग) उपलब्ध शीप, श्रम तथा पुँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारी मूलक व्यवसायको स्थापना, संचालन, विकास, विस्तार एवम् प्रवर्द्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिवी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने,
- (घ) मुलुकमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थप्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने,
- (ङ) अन्य उद्देश्यहरु बैंकको प्रवन्धपत्रमा भए अनुसार रहेका छन् ।

(ऊ)संगठित सस्थाको कुनै सहायक कम्पनी भएमा सो सहायक कम्पनीको नाम, इतिहास र त्यसका मुख्य उद्देश्यहरुकासाथै त्यसमा भएको लगानीको अंश (प्रतिशतमा) :
यस बैंकको कुनै सहायक कम्पनी नभएको ।

(ए) अन्य विवरणहरु :

(१) संगठित सस्थाले उत्पादन गर्ने वस्तु वा प्रदान गर्ने सेवाहरु :

बैंकले प्रदान गर्ने मुख्य सेवाहरुमा निक्षेप संकलन, कर्जा प्रवाह, रकमान्तर, रेमिट्यान्स तथा अन्य बैकिङ्ग सेवाहरु रहेका छन् । साथै बैंकले लगानीको माध्यमबाट आफ्नो पूँजीको सही उपयोग गर्दै आएको छ ।

(२) प्रयोग भएको वा गरिने प्रविधि :

बैंक सेवा प्रदायक संस्था भएकोले माथि खण्ड १ मा उल्लेखित सेवा प्रदान गर्न आवश्यक प्रविधि सम्पन्न रहेको ।

(३) कुनै ब्रान्डनेम, प्रतिलिपि अधिकार, ट्रेडमार्क, इजाजतपत्र, प्राविधिक सहयोग सम्झौता र संगठित सस्थासँग सम्बन्धित बौद्धिक सम्पत्ति हकअधिकार :
प्राइम कर्मसिंयल बैंक लिमिटेडको लोगो दर्ता भएको ।

(४) संगठित सस्थाले ओगटेको बजार क्षेत्र :

२०७८ पौष मसान्तको तथ्यांक अनुसार यस बैंकले निम्न बमोजिम बजार क्षेत्र ओगटेको छ ।

क्र.सं.	विवरण	क वर्गका बैकिङ्ग क्षेत्र	प्राइम कर्मसिंयल बैंक	मार्केट शेयर
१	निक्षेप (रु.दश लाखमा)	४,३२५,५८५	१६२,६३०	३.७६ प्रतिशत
२	कर्जा तथा सापट (रु.दश लाखमा)	४,१५५,२२७	१६२,३४२	३.९१ प्रतिशत
३	शाखा सञ्जाल (संख्यामा)	४,८५६	१८७	३.८५ प्रतिशत
४	ग्राहक संख्या	३७,२३४,०२५	१,०४०,५६०	२.७९ प्रतिशत

नोट: माथि उल्लेखित तथ्यांक नेपाल राष्ट्र बैंकको मासिक प्रकाशित विवरण २०७८ पुस महिनामा आधारित रहेको ।

(५) नयाँ उत्पादन तथा सेवा सम्बन्धी योजना :

समय सापेक्ष नयाँ उत्पादन तथा सेवाको विकास गरी सम्भाव्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना रहेको ।

(६) उत्पादन तथा सेवाको प्रमुख बजार र त्यसको माग र बिक्री वितरणको तरिका :

बैंकले आफ्नो उद्देश्य प्राप्तिको लागि प्रचलित कानूनको अधिनमा रही विभिन्न प्रकारका निक्षेप तथा कर्जा योजना तथा अन्य बैकिङ्ग उपकरण मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने गर्दछ ।

(७) उत्पादन/संचालन क्षमता र सोको उपभोग स्थिति :

वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको सञ्चालक/व्यवस्थापन दक्षताको आधारमा यस कम्पनीले स्थापनाकाल देखि नै बजारको राम्रो हिस्सा ओगट्न र ग्राहकहरुलाई गुणस्तरिय सेवा सुविधा प्रदान गर्न सफल रहेको छ ।

(८) कच्चा पदार्थको स्रोत, किसिम र उपलब्धता :

सो नभएको ।

(९) गुण नियन्त्रणको लागि गरिएको व्यवस्था :

बैंकमा गुण नियन्त्रणका सम्बन्धमा विभिन्न समितिहरु जस्तै कर्जा जोखिम व्यवस्थापन समिति, बजार व्यवस्थापन समिति, संचालन जोखिम व्यवस्थापन समिति, तरलता जोखिम व्यवस्थापन, बजार जोखिम व्यवस्थापन समिति, तथा लेखा परिक्षण समितिहरु गठन गरि गुण नियन्त्रणका सम्बन्धमा पर्याप्त व्यवस्था गरेको छ । साथै स्तरीय बैकिङ्ग सेवाका लागि ग्राहक सेवा विभाग स्थापना गरि संचालनका साथै ग्राहक गुनासो सुनुवाई डेस्क समेत रहेको छ ।

(१०) अनुसन्धान तथा विकास :

नेपालको बैकिङ्ग तथा वित्तीय क्षेत्रमा प्रतिस्पर्धात्मक स्थिति रहेको आजको अवस्थामा कम्पनीले अनुसन्धान तथा विकासलाई उच्च प्राथमिकताका साथ अधि बढाइरहेको छ ।

(११) विगत १२ महिनाको अवधिमा संस्थाको संचालनमा असर पर्ने गरी भएको बाधा, व्यवधान :

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको महामारीको कारणले विश्व अर्थतन्त्रको कुल ग्राहस्थ्य उत्पादनमा ह्रास आउनुका साथै मुलुकको अर्थतन्त्रमा समेत परेको नकारात्मक प्रभावबाट सम्पूर्ण बैकिङ्ग क्षेत्र नै प्रभावित हुन गएको छ । यस महामारीबाट पर्यटन क्षेत्र, होटल व्यवसाय र उत्पादन मुलक क्षेत्रहरुमा अत्यन्त नकारात्मक असर परेको र साथै अन्य व्यवसायहरु समेत सामान्य ढंगले सुचारु हुन नसकेको कारणले ब्याज तथा ऋण असुली अत्यन्त चुनौतिपूर्ण रहेको छ ।

(१२) कर्मचारी संगठन सँगको सम्बन्ध र विगतमा कुनै औद्योगिक विवाद भएको भए, सो सम्बन्धी विवरण :

बैंकको सुमधुर औद्योगिक सम्बन्ध रहेको । बैंकको कर्मचारी संगठन संग राम्रो सम्बन्ध रहेको छ र कुनै प्रकारको उल्लेख्य विवाद नरहेको ।

(१३) बजार, प्रतिस्पर्धा र अन्य समान उद्योगहरु बीच संगठित संस्थाको स्थिति :

अत्याधिक प्रतिस्पर्धि रहेको हालको वित्तीय बजारमा सफलतापूर्वक आफ्नो पहिचान स्थापित गरी वित्तीय व्यवसाय संचालन गरिरहेको छ । नेपालको बैकिङ्ग क्षेत्रमा आएको परिवर्तन, निक्षेपको तरलता तथा बैकलाई आफ्नो पूँजीमा प्रतिफल कायम राख्ने चुनौती जस्ता कारणहरुले बैकहरु बीच प्रतिस्पर्धा अभि बढेको छ । यस कम्पनीले आफ्नो क्षेत्र ओगट्न आफ्नो दीर्घकालीन रणनीति लागू गरी सोही बमोजिम कार्य गर्दै अभि बढेको छ । सोही रणनीति बमोजिम बैकले हालसम्म चार वटा विकास बैकहरु प्राप्ति गरी उल्लेख्य रुपमा शाखा तथा एटीएम विस्तार गरेको, व्यक्तिगत र साना तथा मझौला कर्जामा वृद्धि र मुद्दती तथा वचत निक्षेपमा वृद्धि गर्दै लगेको छ । बैकले आफ्नो आन्तरिक कार्य प्रणाली तथा नियन्त्रण प्रणालीलाई पनि थप चुस्त पार्दै आफ्नो लगानीमा रहेको जोखिमहरु कम गर्न सक्षम रहेको छ र भविष्यमा वित्तीय क्षेत्रमा एक भिन्न स्थान ओगट्ने कुरामा दृढ रहेको छ । हाल २७ वटा वाणिज्य बैकहरु विच २०७८ पुस मसान्तसम्मको विवरण देहाय बमोजिम रहेको छ :

क्र.सं.	विवरण	क वर्गका बैकिङ क्षेत्र	प्राइम कर्मसियल बैक	मार्केट शेयर
१	निक्षेप (रु.दश लाखमा)	४,३२५,५८५	१६२,६३०	३.७६ प्रतिशत
२	कर्जा तथा सापट (रु.दश लाखमा)	४,१५५,२२७	१६२,३४२	३.९१ प्रतिशत
३	खुद मुनाफा (रु.दश लाखमा)	३४,२०६	१,६७९	४.९९ प्रतिशत
४	व्याज आमदानी (रु.दश लाखमा)	१९३,२९७	८,१४१	४.२९ प्रतिशत
५	शाखा सञ्जाल (संख्यामा)	४,८५६	१८७	३.८५ प्रतिशत

नोट: माथि उल्लेखित तथ्यांक नेपाल राष्ट्र बैकको मासिक प्रकाशित विवरण २०७८ पुस महिनाको हो ।

(१४) प्रमुख ग्राहकहरुको विवरण (जस्तै-संस्थाको कूल वार्षिक कारोबारमा १०% वा सो भन्दा बढीले योगदान गर्ने वा व्यवसायको लागि सस्थाकुनै प्रमुख ग्राहकसँग निर्भर छ भने तत्सम्बन्धी विवरण) :

सो नभएको ।

(१५) प्रमुख सप्लायर्सहरुको विवरण (जस्तै- संस्थाको कूल कारोबारमा १०% वा सो भन्दा बढीले योगदान गर्ने सप्लायर्स वा व्यवसायको लागि संगठित संस्था कुनै प्रमुख सप्लायर्ससँग निर्भर छ भने तत्सम्बन्धी विवरण) :

सो नभएको ।

ख. सम्पत्तिको विवरण :

(अ) संगठित संस्थाको उपकरण (प्लान्ट) तथा अन्य सम्पत्ति रहेको स्थान: कम्पनीको आषाढ ३१, २०७८ को सम्पत्ति तथा सम्पत्ति रहेको स्थान तथा अवस्था यसप्रकार रहेको छ ।

(रु दश लाखमा)

विवरण	जग्गा	भवन	पट्टा सम्पत्ति	कम्प्युटर र सामानहरु	सवारी साधन	फर्निचर र फिक्स्चर	मेशिनरी	कार्यालय उपकरण	पूँजीगत निर्माण	सफ्टवेयर	जम्मा
लागत											
२०७७ असार सम्मको रकम	३११	२०२	३४१	१६७	१४३	१८६	-	३६७	-	४५	१,७६३
यस आ.व को थप	३९	१६	२६	६	२६	१२	-	२९	-	१८	१७२
यस आ.व को विक्रि/डिस्पोजल	-	-	(७)	(१)	(१४)	(३)	-	(४)	-	-	(२९)
यस वर्ष पुर्नमूल्यांकन/पुर्नलेखन	-	४	६४	७०	३३	५०	-	७०	-	९	३००
कूल सम्पत्ति	३५०	२२३	४२५	२४१	१८९	२४४	-	४६२	-	७३	२,२०६
ह्रासकट्टी तथा हानी नोक्सानी											-
२०७७ असार सम्मको रकम	-	१५	१६२	८६	६३	१००	-	२१६	-	२९	६७१
यस आ.व को ह्रासकट्टी	-	५	२९	२६	२९	३०	-	५४	-	१२	१८४
यस आ.व को विक्रि/डिस्पोजल	-	-	(४)	(१)	(११)	(२)	-	(३)	-	-	(२९)

यस वर्ष पुनर्मूल्यांकन/पुनर्लेखन	-	४	६४	७२	३३	५१	-	६७	-	९	३०१
कुलहास कट्टी	-	२४	२५१	१८४	११३	१७९	-	३३४	-	५०	१,१३५
खुद सम्पत्ति	३५०	१९९	१७४	५७	७५	६५	-	१२८	-	२३	१,०७१

उपरोक्त सम्पत्ति यस बैंकको केन्द्रीय कार्यालय एवं शाखा कार्यालयहरूमा अवस्थित रहेका छन् ।

- (आ) बूँदा (क) मा उल्लेखित सम्पत्ति संगठित संस्थाको आफ्नै सम्पत्ति हो या लिजमा लिएको, लिजमा लिएको भए लिजको अवधि (मिति समेत उल्लेख गर्नुपर्ने) : माथि उल्लेखित सम्पत्तिहरू आफ्नै स्वामित्वमा रहेको र लिजमा कुनै सम्पत्ति नलिएको ।
- (इ) यदि सम्पत्ति संगठित संस्थाको स्वामित्वमा रहेको भएमा उक्त सम्पत्ति माथि कुनै लियन वा मोर्टगेज भए सो सम्बन्धी विवरण : सो नभएको ।
- (ई) विवरणपत्र बोर्डमा पेश गरिएको मितिमा संगठित संस्थाको सम्पत्तिको किताबी मूल्य र बजार मूल्य बीच फरक भएमा सो को विवरण : यस कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकन नगरिएको हुँदा किताबी मूल्य र बजार मूल्य बीच फरक नभएको ।
- (उ) सम्पत्तिको मूल्यांकन गरिएको तरिका सम्बन्धी विवरण : लागु नहुने ।

ग. भावी योजना तथा रणनीति :

(अ) व्यवसाय/सेवाको बृद्धिका लागि संस्थाको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयबद्ध रणनीति :

- चालु आर्थिक वर्ष देखि नै आफ्नो कुल निक्षेपमा वचत निक्षेपको अनुपात वृद्धि गर्दै लैजाने ।
- यहि आर्थिक वर्ष देखि नै आफ्नो कुल कर्जामा व्यक्तिगत र साना तथा मझौला कर्जाको अनुपात वृद्धि गर्दै लैजाने ।
- आ.व. २०७९/८० देखि देशभर आफ्नो शाखा सञ्जाल तथा एटीएम विस्तार गर्दै जाने ।
- आगामी आ.व. हरूमा पनि यस बैंकले आफ्नो उद्देश्य बमोजिम मर्जर/प्राप्तीद्वारा अभि मजबुत हुनेछ ।
- अत्याधुनिक प्रविधिमा विशेष जोड दिने र सेवाग्राहीलाई सहज, सरल र छरितो सेवा प्रदान गर्ने ।
- ग्राहकहरूको सन्तुष्टिलाई प्रमुख आधार मानी समय सापेक्ष रुपमा बैंकको कार्य नीति परिवर्तन तथा परिमार्जन गर्दै ग्राहकको पहिलो रोजाईको बैंक बन्ने ।
- उत्पादनशिल क्षेत्रहरूमा कर्जा प्रवाह गरी राष्ट्र निर्माणमा टेवा पुर्याउने लक्ष्य बमोजिम कर्जा प्रवाह गर्ने ।
- जोखिममा रहेका क्षेत्रमा हुने कर्जा प्रवाहलाई निरन्तर अनुगमन गर्दै जोखिम न्यूनीकरण गर्ने ।
- बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त बनाउने र सांगठानिक सुशासन बलियो बनाउदै लाने ।
- शेयरधनीहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने ।

(आ) प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा संगठित संस्थाको व्यवसायको भविष्य :

बैंक तथा वित्तीय संस्थाको गुणस्तरिय सेवा र निजीक्षेत्रको कर्जा विस्तारले सकारात्मक प्रभाव पारेको छ । सकारात्मक प्रभाव पारेता पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रमहरूमा आउने उतार चढावले यस क्षेत्रलाई प्रभावित गरेको देखिन्छ । फलस्वरूप अबका दिनहरूमा आर्थिक उन्नती, विकास निर्माण र नयाँ नेपाल निर्माणको लक्ष्यमा अगाडी बढ्ने प्रतिबद्धता सम्बन्धित पक्षहरूले जाहेर गरिसकेको स्थितिमा, नेपालको आर्थिक वृद्धिदर सहित अन्य सम्बृद्धिका सूचकांकहरू सकारात्मक रहने कुरामा आशावादी हुन सकिन्छ ।

उपरोक्त वातावरणले देशभरि नै उद्योग, व्यापार, व्यवसाय, कृषि तथा समग्र अर्थतन्त्र चलायमान हुन थालिसकेको र यसले बढि भन्दा बढि समुदायलाई बैंकिङ्ग क्षेत्रभित्र समेट्ने अवसर प्रदान गर्ने देखिन्छ । यसबाट बैंकहरूको आर्थिक क्रियाकलापमा प्रशस्त सम्भावनाहरू उजागर हुने अनुमान पनि गर्न सकिन्छ । यस बैंकले आफ्नो व्यापार व्यवसाय अभिवृद्धि गरि आफ्ना ग्राहकवर्गहरूमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुरूपका बैंकिङ्ग सेवा तथा सुविधाहरू उपलब्ध गराउदै आएको छ । बैंकले आफ्नो लगानी विस्तार गरी मुलुकको पूर्वाधार विकासका लागि महत्वपूर्ण योगदान गर्दै आएको छ र यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ । नविकरणीय उर्जालाई विषेश प्राथमिकता दिदै, देशको पूर्वाधार विकास एवं अन्य विकास निर्माण कार्यलाई अवसरको रुपमा सदुपयोग गरी लगानी विस्तार गर्दै जाने नीति बैंकले अवलम्बन गर्नेछ । निक्षेप र कर्जा लगानीमा प्रतिस्पर्धी ब्याज दर कायम गरी आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय तथा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै जाने रणनीति बैंकले लिएको छ । उपलब्ध लगानी योग्य पूँजीलाई सम्भाव्यता भएका औद्योगिक, व्यावसायिक एवं सेवा क्षेत्रमा लगानी गर्ने नीतिलाई निरन्तरता दिइने छ । कर्जाको गुणस्तरलाई कायम गर्न समय समयमा ऋणीको व्यवसाय, परियोजना तथा धितोको स्थलगत निरीक्षण एवं अन्य जोखिम न्यूनीकरणका उपायहरू पहिल्याई उक्त उपायहरूको कडाईकासाथ परिपालना गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

कृषि, उर्जा, पर्यटन एवम् साना तथा मझौला उद्योगमा कर्जा प्रवाह विस्तार गरी वित्तीय साधनको उत्पादनशील उपयोगलाई प्रोत्साहन गरी राष्ट्र विकासमा टेवा पुर्याउने लक्ष्य बमोजिम कर्जा प्रवाह गर्ने गरिएको छ र यसलाई निरन्तरता दिइनेछ । साथै, सेयर बजार तथा रियल स्टेट क्षेत्रमा हुने कर्जा प्रवाहलाई निरन्तर अनुगमन गर्दै जोखिम न्यूनीकरण गर्न समेत बैंक सजग रहेको छ । नेपाल राष्ट्र बैंकले प्रदान गर्दै आएको सहूलियत कर्जा मार्फत पुनर्निर्माण पुनरर्काई लिई कर्जा उपलब्ध गराउने कार्य प्राथमिकताका साथ गर्दै आएको छ । बैंकलाई सवल र सुदृढ बनाउन बैंकको सम्पत्तिको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बैंकको कर्मचारीहरूको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरूलाई सर्वसुलभ गुणस्तरीय सेवा पुर्याउने यस बैंकको योजना रहेको छ ।

क) बैंकको भावी योजनाहरू, विगतका वर्षहरूको कारोबारको वृद्धि, बैंकले गरेको आम्दानी एवं बैंकको शाखा सञ्जाल विस्तार गर्ने रणनीति, चालु वर्षको प्रगति तथा नेपाल सरकारद्वारा प्रक्षेपित वित्तीय आँकडाहरूलाई आधार मानेको छ ।

ख) बैंकले कर्जा निक्षेप अनुपात, ब्याज दर अन्तर, वैधानिक तरलता अनुपात, अनिवार्य नगद मौज्जात, पूँजीकोष अनुपात तथा निष्क्रिय कर्जा प्रतिशत नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरूप कायम गरी वित्तीय विवरणको प्रक्षेपण गरेको छ ।

घ. सञ्चालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था :

बैंकको सञ्चालकहरूको नियुक्ति र निर्वाचन प्रचलित कानून र बैंकको प्रबन्धपत्र तथा नियमावलीको अधिनमा रही साधारण सभाबाट हुनेछ । तर व्यवसायिक विशेषज्ञ सञ्चालकको नियुक्ति सञ्चालक समितिले गर्ने छ । यस बैंकमा ७ जनाको सञ्चालक समिति हुनेछ । सो समितिमा समूहगत प्रतिनिधित्व देहाय बमोजिम हुनेछ ।

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने	३(तीन) जना
सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने	३ (तीन) जना
स्वतन्त्र सञ्चालक	१ (एक) जना
जम्मा	७ (सात) जना

सञ्चालकहरूको कार्यकाल ४ वर्षको हुनेछ ।

४. पूँजी संरचना सम्बन्धी जानकारी :

(क) अधिकृत, जारी तथा चुक्ता पूँजी र सस्थाको स्थापना पश्चात सोमा परिवर्तन भएको भए तत् सम्बन्धी विवरण :

अधिकृत पूँजी: यस बैंकको अधिकृत पूँजी रु.२२,००,००,००,०००/- रहेको छ, जसलाई प्रति शेयर रु.१००/- का दरले जम्मा २२,००,००,००० कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।

जारी पूँजी : यस बैंकको जारी पूँजी रु.१८,६५,६३,२२,८०४/- रहेको छ, जसलाई प्रति शेयर रु.१००/- का दरले १८,६५,६३,२२८.०४ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।

चुक्ता पूँजी : यस बैंकको चुक्ता पूँजी रु. १८,६५,६३,२२,८०४/- रहेको छ, जसलाई प्रति शेयर रु.१००/- का दरले १८,६५,६३,२२८.०४ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।

बैंकको स्थापना पश्चात पूँजीमा भएको परिवर्तन सम्बन्धी विवरण प्राइम कमर्सियल बैंक लिमिटेडको पूँजी विवरण देहाय बमोजिम रहेको छ ।

आर्थिक वर्ष	अधिकृत पूँजी	जारी पूँजी	चुक्ता पूँजी	कैफियत
२०६४/६५	३,००,००,००,०००	१,००,००,००,०००	१,००,००,००,०००	शुरुको शेयर पूँजी रु.१००/- को दरले
२०६५/६६	३,००,००,००,०००	१,५०,००,००,०००	१,५०,००,००,०००	प्रथमिक सार्वजनिक निष्काशन तथा संस्थापकहरूको कल इन एडभान्स समेत
२०६५/६६	३,००,००,००,०००	२,२०,००,००,०००	२,२०,००,००,०००	१:१ बराबर हकप्रद तथा शुरु शेयर पूँजीको १० प्रतिशत बोनस शेयर
२०६६/६७	३,००,००,००,०००	२,३१,००,००,०००	२,३१,००,००,०००	१० प्रतिशत बोनस शेयर
२०६८/६९	३,००,००,००,०००	२,४०,४६,५९,३००	२,४०,४६,५९,३००	४ प्रतिशत बोनस शेयर
२०६९/७०	३,००,००,००,०००	२,६३,८६,९९,९००	२,६३,८६,९९,९००	५ प्रतिशत बोनस शेयर
२०७०/७१	५,००,००,००,०००	३,१४,००,५२,८००	३,१४,००,५२,८००	१९ प्रतिशत बोनस शेयर
२०७१/७२	१०,००,००,००,०००	४,९४,०३,४९,७००	४,९४,०३,४९,७००	१८ प्रतिशत बोनस शेयर तथा ३:१ बराबरको हकप्रद शेयर
२०७२/७३	१०,००,००,००,०००	६,३२,५४,३२,२००	६,३२,५४,३२,२००	१७.२५ प्रतिशत बोनस शेयर तथा विराटलक्ष्मी विकास बैंक तथा कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्त गरेको
२०७३/७४	१०,००,००,००,०००	८,०३,३२,९८,९००	८,०३,३२,९८,९००	२७ प्रतिशत बोनस शेयर
२०७४/७५	२२,००,००,००,०००	९,६८,६८,५१,७००	९,६८,६८,५१,७००	१६ प्रतिशत बोनस शेयर तथा कन्काई विकास बैंक लिमिटेडलाई प्राप्त गरेको
२०७५/७६	२२,००,००,००,०००	१३,९८,५२,४९,५००	१३,९८,५२,४९,५००	१६ प्रतिशत बोनस शेयर तथा कैलाश विकास बैंक लिमिटेडलाई प्राप्त गरीएको ।
२०७६/७७	२२,००,००,००,०००	१६,०८,३०,३६,९००	१६,०८,३०,३६,९००	१५ प्रतिशत बोनस शेयर
२०७७/७८	२२,००,००,००,०००	१८,६५,६३,२२,८०४	१८,६५,६३,२२,८०४	१६ प्रतिशत बोनस शेयर, १४औँ वार्षिक साधारण सभाबाट पारित भई बाँडफाँडको प्रक्रियामा रहेको

(ख) निष्काशन पछिको चुक्ता पूँजी (समूहगत गरिएको अवस्थामा सोही अनुरूप) :

ऋणपत्र निष्काशन पूर्व कम्पनीको शेयर पूँजीको संरचना :

समूह	शेयरधनीहरु	साधारण शेयर संख्या	पूँजी संरचना (%)	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
क.	संस्थापक शेयरधनीहरु	९,५१,४७,२४६.३०	५१%	९,५१,४७,२४,६३०.०४	शतप्रतिशत
ख.	सर्वसाधारण शेयरधनीहरु (कर्मचारी समेत)	९,१४,१५,९८२.७४	४९%	९,१४,१५,९८,१७३.९६	शतप्रतिशत
जम्मा		१८,६५,६३,२२८.०४	१००%	१८,६५,६३,२२,८०४/-	शतप्रतिशत

ऋण पूँजी :

विवरण	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
८.७५% प्राइम डिबेन्चर २०८५	२,४४,७९,६३,०००/-	शतप्रतिशत
जम्मा	२,४४,७९,६३,०००/-	

ऋणपत्र निष्काशन गरी बाँडफाँड गरेपश्चात कम्पनीको शेयर पूँजी र ऋणपत्र पूँजीको संरचना :

शेयर पूँजी :

समूह	शेयरधनीहरु	साधारण शेयर संख्या	पूँजी संरचना (%)	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
क.	संस्थापक शेयरधनीहरु	९,५१,४७,२४६.३०	५१%	९,५१,४७,२४,६३०.०४	शतप्रतिशत
ख.	सर्वसाधारण शेयरधनीहरु (कर्मचारी समेत)	९,१४,१५,९८२.७४	४९%	९,१४,१५,९८,१७३.९६	शतप्रतिशत
जम्मा		१८,६५,६३,२२८.०४	१००%	१८,६५,६३,२२,८०४/-	शतप्रतिशत

ऋण पूँजी :

विवरण	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
८.७५% प्राइम डिबेन्चर २०८५	२,४४,७९,६३,०००/-	शतप्रतिशत
१०% प्राइम डिबेन्चर २०८८*	२,४०,००,००,०००/-	प्रकृत्यामा रहेको
जम्मा	४,८४,७९,६३,०००/-	
शेयर पूँजी र ऋणपत्रको अनुपात (यस ऋणपत्र समेत)**	२६.५२ प्रतिशत	

*यस विवरणपत्र मार्फत निष्काशन गर्न लागिएको ऋणपत्र ।

** यस विवरणपत्र मार्फत निष्काशन गर्न लागिएको ऋणपत्र समेत ।

(ग) शेयर प्रिमियम खाता (निष्काशन पूर्व र निष्काशन पश्चात) : सो नभएको

५. संस्थापक/सञ्चालक सम्बन्धी जानकारी :

क. संस्थापक/सञ्चालकको पृष्ठभूमि :

(अ) आधारभूत शेयरधनीहरु तथा सञ्चालकहरुको नाम, पद, उमेर, राष्ट्रियता, ठेगाना, शेयर स्वामित्व, शैक्षिक योग्यता र व्यापार/व्यवसायमा अनुभव :

आधारभूत शेयरधनीहरुको विवरण

क.स.	नाम/ठेगाना	उमेर	राष्ट्रियता	ठेगाना	जम्मा शेयर कित्ता	शैक्षिक योग्यता	अनुभव	व्यवसायिक अनुभव
१.	श्री उमेश श्रेष्ठ	६५	नेपाली	ल.पु.उ.म.न.पा. वडा नं. ३, भक्तसीखेल	४३,३५,१६१	एम.ए./बिएड	वैकिङ्ग क्षेत्रमा संचालक भई ९ वर्षको कार्य अनुभव	स्कूल व्यवसायमा
२.	श्री विनोद चन्द्र बराल	७०	नेपाली	पोखरा उ.म.न.पा.	१८,७८,३४३	सि.ए.	वैकिङ्ग क्षेत्रमा १६ वर्षको कार्य अनुभव	चार्टर्ड एकाउन्टेन्ट
३.	श्री कृष्ण पुरी	५६	नेपाली	का.म.न.पा. वडा नं.११, त्रिपुरेश्वर	१४,३८,८८२	एस.एल.सी.		व्यापार/व्यवसाय

संचालकहरुको विवरण :

क्र.सं.	नाम	पद	उमेर (वर्ष)	राष्ट्रियता	ठेगाना	शेयर स्वामित्व (%)	कित्ता	शैक्षिक योग्यता	अनुभव	व्यापार व्यवसायमा अनुभव
१.	श्री राजेन्द्र दास श्रेष्ठ	अध्यक्ष	६९	नेपाली	काठमाण्डौ महानगरपालिका वडा नं.१, नक्साल	०.१८	२,८५,०१९	बि.ए.	वैकिङ्ग क्षेत्रमा १३ वर्षको कार्य अनुभव	व्यापारिक क्षेत्रमा ३५ वर्ष देखि संलग्न

२.	श्री उदय मोहन श्रेष्ठ	संचालक	६७	नेपाली	काठमाण्डौ महानगरपालिका वडा नं. २९, डिल्लीबजार	०.४६	७,४९,०५०	बि.कम.	वैकिङ्ग क्षेत्रमा १३ वर्षको कार्य अनुभव	होटल व्यवसायमा २५ वर्षको अनुभव ।
३.	श्री नरेन्द्र वज्राचार्य	संस्थापक	६५	नेपाली	काठमाण्डौ महानगरपालिका वडा नं. ३, पन्डोल	०.६८	१०,९४,४८१	बि.ए.	वैकिङ्ग क्षेत्रमा १३ वर्षको कार्य अनुभव	होटल एसोसिएसनको अध्यक्ष पदमा ७ वर्ष एवं सामाजिक संघ संस्थाहरुमा ३० वर्षको कार्य अनुभव ।
४.	श्री गजेन्द्र बिष्ट	सर्वसाधारण	५१	नेपाली	काठमाण्डौ महानगरपालिका वडा नं. ३, बसुन्धारा	०.०१	१५,४५८	एम.ए.	वैकिङ्ग क्षेत्रमा ४ वर्षको कार्य अनुभव ।	तीन दशक देखी आर्थिक अध्यायन तथा अनुसन्धान मा सक्रिय,
५.	प्रा.डा.मंगला श्रेष्ठ	स्वतन्त्र संचालक	६८	नेपाली	ललितपुर महानगरपालिका वडा नं. ३, हात्तिबन	नभएको	-	पि.एच.डी. अर्थशास्त्र	वैकिङ्ग क्षेत्रमा ३ वर्षको कार्य अनुभव ।	अध्यपन तथा अनुसन्धानमा ३६ वर्ष कार्य अनुभव
६.	श्री प्रचण्ड मान श्रेष्ठ	सर्वसाधारण	६९	नेपाली	का.म.न.पा. वडा नं.१३, ताहाचल	१५४६ कित्ता	१,५४६	एम.कम.	वैकिङ्ग क्षेत्रमा ३ वर्षको कार्य अनुभव	सरकारी तथा गैह्र सरकारी कार्यालयहरुमा संचालक तथा प्रमुख भई ३८ वर्षको कार्य अनुभव ।
७.	श्री मनोज पौडेल	सर्वसाधारण	३१	नेपाली	ललितपुर महानगरपालिका वडा नं. ३, ठाडोदुङ्गा	१५४६ कित्ता	१,५४६	एम.एस.सी.	वैकिङ्ग क्षेत्रमा ३ वर्षको कार्य अनुभव	लगानी तथा पुर्वाधार क्षेत्रमा आर्थिक विश्लेषण, अनुसन्धान,निति निर्माण सम्बन्धमा सरकारी तथा गैह्र सरकारी क्षेत्रमा ७ वर्षको कार्य अनुभव ।

(आ) संस्थापकहरु कुनै कम्पनी/संस्था भएमा त्यस्तो कम्पनी/संस्थाको नाम तथा ठेगाना सहितको संक्षिप्त विवरण र उक्त कम्पनी/संस्थाका सञ्चालकहरुको नाम, ठेगाना (प्राकृतिक व्यक्ति नखुलेसम्म) :

क्र.सं.	कम्पनी/संस्थाको नाम	ठेगाना	संक्षिप्तविवरण	सञ्चालकहरुको नाम, ठेगाना	शेयर स्वामित्व (कित्ता)
१.	लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लि.	काठमाण्डौ	इन्स्योरेन्स पब्लिक कम्पनी जिवनविमा सम्बन्धीकार्य गर्दै आईरहेको छ ।	श्री एम आर कुमार, अध्यक्ष, मुंबई, भारत श्री लक्ष्मी प्र.दास, संचालक, मुंबई, भारत श्री अशोक अग्रवाल, संचालक, काठमाण्डौ श्री कोमल अग्रवाल, संचालक, काठमाण्डौ श्री वि.सि.पटनायक, संचालक, मुंबई, भारत श्री प्रविण कुमार मोल्लरी, मुंबई, भारत	५७९,११९
२.	यूनाइटेड डिष्टिब्यूटर नेपाल लि.	काठमाण्डौ	नेपाल राज्यभरी व्यापार मूलक व्यवसाय गर्दै आएको छ ।	श्री अनुज अग्रवाल, अध्यक्ष, लाजिम्पाट-२, काठमाडौं श्री विवेक अग्रवाल, सञ्चालक, जमल, काठमाडौं	५५१,७५९
३.	पुडेन्सियल क्यापिटल मेनेजमेन्ट कं.लि.	काठमाण्डौ	इन्भेष्टमेन्ट कम्पनीको काम गर्दै आएको छ ।	श्री अशोक कुमार अग्रवाल, अध्यक्ष । लाजिम्पाट-२, काठमाण्डौ श्री अर्पित अग्रवाल, सञ्चालक, लाजिम्पाट-२, काठमाडौं श्री मधु अग्रवाल, सञ्चालक, लाजिम्पाट-काठमाण्डौ	२०२,५६८
४.	कालिका इन्भेष्टमेन्ट एण्ड मेनेजमेन्ट	पर्सा	यसको दर्ता कार्यालय विरगञ्जपर्सामा रहेको छ । व्यापारमूलकव्यवसायगर्दै आएको छ ।	श्री सत्य नारायण वयाल, आदर्शनगर विगञ्ज श्री कविता कुमारी अग्रवाल, आदर्शनगर विगञ्ज श्री अनुज वयाल, आदर्शनगर विगञ्ज श्री विकास कुमार वयाल, आदर्शनगर विगञ्ज	१४५,००९
५.	पुडेन्सियल इन्स्योरेन्स कं. लि.	काठमाण्डौ	इन्स्योरेन्स पब्लिक कम्पनी विमा दलाल सम्बन्धी कार्य गर्दै आईरहेको छ । यसको रजिष्टर्ड कार्यालय विरगञ्जमा रहेको छ ।	श्री विशाल अग्रवाल, अध्यक्ष, लाजिम्पाट-२ श्री अमित अग्रवाल, संचालक, शेर्पा महल, काठमाण्डौ श्री अरपित अग्रवाल, संचालक, लाजिम्पाट-२ श्री शैलेश संघाई संचालक, कमलादी, काठमाण्डौ श्री अनिता रायमाभी, संचालक, लाजिम्पाट-२ श्री बिनोद आत्रेय, संचालक, बुढानिलकण्ठ	११०,३५३
६.	ग्लोबल ट्रेडिङ कन्सर्न प्रा.लि.	काठमाण्डौ	नेपाल राज्यभरी व्यापार मूलक व्यवसाय गर्दै आएको छ ।	श्री विशाल अग्रवाल, अध्यक्ष, लाजिम्पाट-२, काठमाडौं श्री अशोक कुमार अग्रवाल, सञ्चालक, लाजिम्पाट-२, काठमाडौं श्री आशिष जिन्दल अग्रवाल, सञ्चालक, लाजिम्पाट-२, काठमाडौं	१२६,१११
७.	क्याप्टिभ इन्भेष्टमेन्ट कं.प्रा.लि.	काठमाण्डौ	विभिन्न कम्पनीहरुको शेयर, डिबेन्चर तथा घर जग्गामा लगानी गर्ने प्रमुख उद्देश्यका साथ २०६८ मा प्रा.लि नं ११४९१ अर्न्तगत दर्ता भएको ।	श्री राजिव प्रसाद प्याकुरेल - अध्यक्ष काठमाण्डौ, बालाजु श्री केशव मिश्र-संचालक काठमाण्डौ, बालाजु	१८३,२०६
८.	आरएमसी इन्भेष्टमेन्ट प्रा.लि.	काठमाण्डौ	नेपाल राज्यभरी निमार्ण सम्बन्धी व्यापार व्यवसाय गर्दै आएको छ ।	श्री श्रवण कुमार अग्रवाल, थापाथली, काठमाण्डौ	५२,१२०
९.	एसिएन लाइफ इन्स्योरेन्स कं. लि.	काठमाण्डौ	इन्स्योरेन्स पब्लिक कम्पनी जिवन विमा दलाल सम्बन्धी कार्य गर्दै आईरहेको छ ।	श्री दिपककुमार श्रेष्ठ, अध्यक्ष, काठमाण्डौ श्री सुसान्त चाचन, संचालक, विरगञ्ज श्री सुरेन्द्र कुमार गोयल, संचालक, काठमाण्डौ श्री फिठा प्रधानाङ्ग, संचालक, ललितपुर श्री सजलमास्के, संचालक, काठमाण्डौ	१५१,६३२

				श्रीसौरभ रंगटा संचालक, बिगञ्ज श्री अच्युत राज सापकोटा, संचालक, काठमाण्डौ	
--	--	--	--	---	--

(इ) संगठित संस्थाको सञ्चालक अन्य कुनै कम्पनी संस्था, कोष, संगठनसँग आवद्ध भए त्यस्तो सञ्चालक र आवद्ध भएको संस्थाको नाम, ठेगाना: कम्पनीका सञ्चालकहरु आवद्ध रहेका अन्य कम्पनी, संस्था, कोष, संगठन वा फर्महरुको विवरण देहाय अनुसार छ :

क्र.सं.	नाम	सञ्चालकहरु आवद्ध रहेका कम्पनी, संस्था, कोष, संगठन वा फर्महरुको विवरण
१.	श्री राजेन्द्र दास श्रेष्ठ	-नेप ट्रेड प्रा.लि.-काठमाण्डौ । -लाइफ स्टाइल इन्टरप्राइजेज प्रा.लि.-काठमाण्डौ । -स्पेशटाइम नेटवर्क प्रा.लि.-काठमाण्डौ ।
२.	श्री नरेन्द्र बज्राचार्य	-स्वयंभुनाथ हेल्थ एण्ड मेडीटेसन, काठमाण्डौ । -इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल मेनेजमेण्ट प्रा.लि.,काठमाण्डौ । -आदर मल्टी इन्भेष्टमेन्ट कं प्रा.लि.,काठमाण्डौ । -कलंकी डेभलपर्स प्रा.लि.,काठमाण्डौ । -मिलाल्याण्ड डेभलपमेण्ट प्रा.लि.,काठमाण्डौ ।
३.	श्री उदय मोहन श्रेष्ठ	-नेपाल चर्खा प्रचारक गान्धी-तुलसी स्मारक महागुठी- काठमाण्डौ । -पेन्सन वासना गेष्टहाउस, - काठमाण्डौ । -वेवपार्क नेपाल प्रा.लि.- काठमाण्डौ । -हार्दिक एशोसियेट्स प्रा.लि. -काठमाण्डौ । -नेपाल फ्रस प्रा.लि.-काठमाण्डौ । -नेपाल नेचर स्पा एण्ड रेसोर्ट प्रा.लि.- काठमाण्डौ ।
४.	श्री मनोज पौडेल	-इन्भेष्ट एण्ड इन्फ्रा प्रा.लि, काठमाण्डौ ।

अन्य सञ्चालकहरु कुनै कम्पनीमा आवद्ध नरहेको ।

“सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४” को व्यवस्थाहरु पालना भएको तथा कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा (१) (छ) को पालना भएको व्यहोरा जानकारी गराईन्छ ।

(ई) संस्थापक/सञ्चालकको हक हस्तान्तरण बन्देज सम्बन्धी विवरण :

(क) शेयर खरिद वा हस्तान्तरण गर्न बन्देज सम्बन्धी व्यवस्था देहाय बमोजिम रहेको छ :

(क) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नलिई बैंकको शेयर कुनै विदेशी बैंक वा विदेशी वित्तीय संस्थालाई बिक्री वा हस्तान्तरण गरिने छैन ।

(ख) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नलिई संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपातमा परिवर्तन गरिने छैन ।

(ग) बैंकले कारोबार संचालन गरेको पाँच वर्ष नपुगेसम्म सो संस्थाको संस्थापकले आफ्नो शेयर बिक्री वा धितोबन्धक राख्न पाउने छैन र उक्त अवधिपछि त्यस्तो शेयर बिक्री गर्दा वा धितोबन्धक राख्नु पर्दा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रहि गरिनेछ । यस व्यवस्था बमोजिम बैंकले कारोबार संचालन गरेको पाँच वर्ष नपुगे तापनि बैंकको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थितिको सृजना हुन गएमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई संस्थापकहरुका बीचमा शेयर खरिद बिक्री गर्न सकिनेछ ।

तर त्यसरी हक छोड्दा वा हस्तान्तरण गर्दा पहिलो प्राथमिकता जुन समूहको शेयर हो सोही समूहका शेयरधनीहरुलाई दिनु पर्नेछ । समूह भित्र उपसमूहको शेयर हो सोही उपसमूहका शेयरधनीलाई प्राथमिकता दिईनेछ । यसरी शेयर बिक्री गर्दा एक भन्दा बढी शेयरधनीले शेयर खरीद गर्न चाहेमा निजले धारण गरेको शेयरको अनुपातमा वितरण गर्नु पर्नेछ । यो समूहका कुनै पनि संस्थापक शेयरधनीले शेयर लिने इच्छा नगरेमा मात्र त्यस्तो शेयर नेपाल राष्ट्र बैंकको स्वीकृती लिई सञ्चालक समितिको निर्णय बमोजिम अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई बिक्री गर्न सकिने छ ।

(घ) कुनै संस्थापक शेयरधनीको मृत्यु भएमा वा प्रचलित कानून बमोजिम पारिवारिक अंशवण्डा भएमा वा अदालतको आदेशले निजको शेयर हकवालामा नामसारी हुने खण्ड (ग) को बन्देज लागु हुने छैन ।

(ङ) बैंकका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैंकको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाको वखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैंक वा त्यसको सहायक कम्पनीको शेयर आफ्नो वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरीद बिक्री गर्न, गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस दिन वा लेनदेन गर्न हुदैन ।

(च) कसैले खण्ड (ङ) को विपरित काम गरेमा त्यस्तो शेयर बैंकले जफत गर्नेछ र त्यसरी जफत भएको शेयर सञ्चालक समितिले उचित ठहर्‍याएको किसिमबाट बिक्री वितरण गर्न सक्नेछ ।

(छ) शेयर खरीद वा हस्तान्तरण गर्न बन्देज सम्बन्धी अन्य व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३, कम्पनी कानून, धितोपत्र कारोबार सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।

ख. संस्थापक/सञ्चालक संगको कारोबार :

- (अ) संगठित संस्थाबाट कुनै संस्थापक/सञ्चालकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै वस्तु वा सुविधा (आर्थिक वा गैरआर्थिक) प्राप्त गरेको वा प्राप्त गर्ने भएमा त्यस्तो वस्तु वा सुविधाको प्रकृति र मूल्य र त्यस्तो सुविधा दिए वापत बैंकले कुनै सम्पत्ति, सेवा प्राप्त गरेको वा गर्ने भएमा तत्सम्बन्धी विवरण : सो नभएको ।
- (आ) बुँदा (अ) मा उल्लेखित वस्तु वा सुविधाको मूल्य निर्धारण गर्न अपनाइएको तरिका : सो नभएको ।

६. सीमित दायित्व सम्बन्धी व्यवस्था :

यस बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, अन्तर्गत संचालित पब्लिक लिमिटेड कम्पनी हो । यसमा शेयरधनीहरुको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म सीमित रहनेछ ।

७. संगठित संस्थाको कर्मचारी सम्बन्धी जानकारी :

क. संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका अधिकृत कर्मचारीहरु सम्बन्धी विवरण :

- (अ) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका कर्मचारीको नाम, योग्यता, नियुक्ति भएको मिति, पहिले गरेको कामको अनुभव तथा संगठित संस्थाको शेयर लिएको भए शेयर संख्या सम्बन्धी विवरण । साथै त्यस्तो कर्मचारीहरु अन्य कुनै सूचीकृत संगठित संस्थाको आधारभूत शेयरधनीको रूपमा रहेको वा कर्मचारीहरुले अन्य कुनै संगठित संस्थामा गरेको लगानी सम्बन्धी विवरण :

क्र.सं.	कर्मचारीको नाम	पद	शैक्षिक योग्यता	नियुक्ति मिति	कार्य अनुभव	यस बैंकको शेयरमा लगानी (शेयर संख्या)
१.	श्री नारायण दास मानन्धर	प्रमुख कार्यकारी अधिकृत	एम.कम.	२०६४/०६/०७	विश्व खाद्य संगठनमा २ वर्ष, धान चामल निर्यात कम्पनीमा ४ वर्ष, राष्ट्रिय चामल कारखानामा २ वर्ष, भूमि सुधार कार्यलयमा २ वर्ष, कृषि विकास बैंक लिमिटेडमा ११ वर्ष, राष्ट्रिय वाणिज्य बैंकमा ५ वर्ष, लुम्बिनी बैंक लिमिटेडमा २ वर्ष, नेपाल बंगलादेश बैंक लिमिटेडमा १ वर्ष र हाल प्राइम कमर्सियल बैंक लिमिटेडमा १४ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ।	३,३८,६०५
२.	श्री संजीव मानन्धर	महाप्रबन्धक	चार्टर्ड एकाउन्टेन्ट	२०६४/०६/०७	नेपाल टेलिकममा १ वर्ष, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा ३ वर्ष ६ महिना, राष्ट्रिय वाणिज्य बैंकमा ४ वर्ष ६ महिना तथा प्राइम कमर्सियल बैंक लिमिटेडमा १४ वर्षदेखि महाप्रबन्धकमा कार्यरत ।	५,११,३२८
३.	श्री अमृत चरण श्रेष्ठ	महाप्रबन्धक	एम.पि.ए.	२०७६/११/२९	महाप्रबन्धक तथा का.मु. कार्यकारी अधिकृत समेत भई २७ वर्ष नविल बैंक लिमिटेडमा, प्रमुख कार्यकारी अधिकृत भई एनसिसि बैंक लिमिटेडमा ४ वर्ष तथा साविक कैलाश विकास बैंक लिमिटेड हाल प्राइम कमर्सियल बैंक लिमिटेडमा ३ वर्षदेखि कार्यरत ।	-

माथि उल्लेखित बैंकको उच्च व्यवस्थापकीय तहका कर्मचारीहरु अन्य संगठित संघ/संस्थाहरुमा आधारभूत शेयरधनीको रूपमा नरहेका वा अन्य कुनै संगठित संस्थामा गरेको लगानी माथि उल्लेखित बाहेक बैंकको जानकारीमा नआएको ।

- (आ) विवरणपत्र बोर्डमा प्रस्तुत गर्नु भन्दा १ वर्ष अगाडिको अवधिमा नियम अनुसार अवकाश प्राप्त भएको अवस्था बाहेक संगठित संस्थाको उच्च व्यवस्थापकीय तहमा रहेका कुनै कर्मचारी परिवर्तन भएकोभए सो सम्बन्धी विवरण सो नभएको ।

(इ) कर्मचारीको संख्या: स्थायी, अस्थायी, करार, ज्यालादारी र अन्य समेत (आषाढ मसान्त २०७८):

क्र.सं.	कुल कर्मचारी संख्या	स्थायी	आउटसोर्स	करार	ज्यालादारी	अन्य
१.	१,७२१	१,२७९	१७६	२६६	-	-

ख. सञ्चालक एवं उच्च व्यवस्थापकीय तहका अधिकृतलाई दिएको भत्ता तथा पारिश्रमिक सम्बन्धी विवरण :

- (अ) सञ्चालक समितिको अध्यक्ष लगायत अन्य सदस्यहरुलाई प्रदान गरिने वा गरिएको बैठक भत्ताको दर तथा निजहरुलाई प्रदान गरिने वा गरिएको दैनिक तथा भ्रमण भत्ता तथा अन्य सुविधा :

१) सञ्चालकले पाउने मासिक पारिश्रमिक, बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता र अन्य सुविधा देहाय बमोजिम हुनेछन :

अ) बैठक भत्ता

अध्यक्ष तथा सञ्चालकलाई : रु. १५,०००/-प्रति बैठक

आ) दैनिक भ्रमण भत्ता

क) नेपाल भित्र :

अध्यक्ष तथा सञ्चालकलाई रु. ६,०००/-प्रति दिन ।

ख) भारतमा

अध्यक्ष तथा सञ्चालकलाई भा.रु. ८,०००/-प्रति दिन ।

ग) अन्य देश

अध्यक्ष तथा सञ्चालकलाई :

“क” समूहका मुलुकहरूमा अमेरिकी डलर ३०० प्रति दिन र “ख” समूहका मुलुकहरूमा अमेरिकी डलर २५० प्रति दिन वा वास्तविक खर्च विल पेश भएकोमा तोकिएको दैनिक भत्तामा डेढ गुणा भन्दा बढि नहुने गरी

“क” समूह भन्नाले अमेरिकी उप-महाद्विपिय मुलुकहरू, OECD अन्तर्गतका मुलुकहरू - (ईण्डोनेशिया बाहेक), यूरोपियन मुलुकहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र “ख” समूह भन्नाले सो बाहेकका अन्य मुलुकहरूलाई जनाउँछ ।

इ) अन्य सुविधाहरू :

अध्यक्ष तथा सञ्चालकलाई मासिक रु. १५,००० पत्रपत्रिका तथा टेलीफोनवापत।

(आ) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका अधिकृतहरूको नाम, पद र एक आर्थिक वर्षको अवधि भित्र उनीहरूलाई पारिश्रमिकको रूपमा भुक्तान गरिएको रकम : (आ.व. २०७७/७८ को विवरण)

क्र.सं.	नाम	पद	आ.व. २०७७/७८ को वार्षिक तलव तथा भत्ता, दशै वोनस र वार्षिक बिदा बापतको भुक्तानी रु.
१.	श्री नारायण दास मानन्धर	प्रमुख कार्यकारी अधिकृत	२,०८,१८,०००
२.	श्री संजीव मानन्धर	महाप्रबन्धक	६०,२८,३१९
३.	श्री अमृत चरण श्रेष्ठ	महाप्रबन्धक	७३,७८,०००
४.	श्री मोतिकाजी तुलाधर	नायब महाप्रबन्धक	३६,१६,०००

* माथि उल्लेखित विवरण अतिरिक्त, बैंकको उच्च व्यवस्थापकीय तहका कर्मचारीहरूलाई बोनस ऐन २०३० अनुरूप बोनसको प्रावधान रहेको ।

(इ) कुनै अधिकृत वा सञ्चालकलाई भविष्यको लागि कुनै रकम प्रदान गरिने गरी करार गरिएको भए सो सम्बन्धी विवरण: सो नभएको ।

द. अन्तर्निहित जोखिम तथा सो को व्यवस्थापनका लागि व्यवस्थापनको धारणा :

बैंकको अन्तर्निहित जोखिमहरू निम्नानुसार रहेका छन् :

(क) वित्तीय साधनको अभावबाट हुने जोखिम :

- निक्षेप तथा कर्जाको व्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिमहरू ।
- नेपालको बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।

(ख) कच्चा पदार्थको अभावबाट हुने जोखिम :

- सो नभएको ।

(ग) उत्पादन वा सेवाको बजारको स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिम :

- बैंकहरू द्रुतगतीमा व्यापार विस्तारमा लागेका हुनाले केहि जोखिम आउनसक्ने ।

(घ) आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धिको जोखिम :

- सो नभएका ।

(ङ) विदेशी विनिमयको जोखिम :

- देशको वैदेशिक व्यापार नीतिमा हुन सक्ने परिवर्तन तथा विदेशी मुद्राको विनिमय दरमा घट्बढ भई उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरू ।

(च) कानूनी प्रक्रियाहरू तथा ईजाजत प्राप्त गर्नुपर्ने भए सोबाट पर्न सक्ने अवरोधहरू :

- सो नभएको ।

(छ) क्षेत्रीयकरण र विश्वव्यापीकरण (Globalization) का कारणबाट उत्पन्न हुन सक्ने जोखिम :

- अन्तराष्ट्रिय बजारको आर्थिक मन्दीले प्रत्यक्ष असर वित्तीय क्षेत्रमा पर्न सक्ने भएकोले सोबाट हुन सक्ने जोखिमहरू ।
- कोभिड १९ हाल विश्वको अधिकांश मुलुकमा महामारीको रूपमा फैलिएपछि यस बाट समग्र विश्वको अर्थतन्त्रमा पर्न गएको नकारात्मक असरबाट उत्पन्न हुन सक्ने जोखिमहरू ।

(ज) सरकारी नीति तथा नियमहरूमा हुने परिवर्तन तथा विश्वव्यापी रूपमा हुने नीतिगत परिवर्तनबाट उत्पन्न हुने जोखिम :

- नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले वर्तमान वित्तीय तथा मौद्रिक नीतिमा प्रभाव पार्ने गरी कुनै निर्णय वा कानून लागू गरेमा कम्पनीको आय खर्चमा असर पर्न सक्नेछ ।

(झ) संचालन अनुभवको अभाव :

- यस बैंकले आफ्नो कारोबार विगत १४ वर्ष देखि सञ्चालन गरेको हुँदा बैंक सञ्चालन अनुभवको अभाव नभएको ।

(ञ) प्रविधिको परिवर्तनबाट हुन सक्ने जोखिम :

- बैकिङ प्रविधिलाई चुस्त दुरुस्त राख्न सफ्टवेयर तथा हार्डवेयरमा समय सापेक्ष हेरफेर गर्नुपर्ने भएमा थप खर्च बढ्न सक्नेछ । साथै बैकले निरन्तररूपमा प्रविधि परिवर्तनबाट सिर्जित हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरि आवश्यक तालिम तथा विज्ञहरूको सुझावहरू समय समयमा लिईरहेको ।

(ठ) अन्य :

- बैकले प्रदान गरेको कर्जा तथा सापट खराब कर्जामा परिणत हुन गएमा हुने जोखिमहरू ।
- देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरू ।
- देशको आर्थिक अवस्थामा आउने उतार-चढावबाट हुन सक्ने जोखिमहरू ।

उपरोक्तानुसारको जोखिमहरूलाई न्यून वा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्थापनको योजना :

बैंकको कर्जा तथा लगानी खराब भई हुन सक्ने जोखिमहरूको लागि बैकले कर्जा तथा लगानीको लागि जोखिम व्यहोर्ने कोषको व्यवस्था गरेको छ । बैकले वित्त बजारमा हुने प्रतिस्पर्धाको लागि जनशक्ति विकासमा ध्यान पुर्‍याउनुको साथै अन्य व्यवसायिक जोखिमहरूबाट सिर्जना हुन सक्ने हानी नोक्सानीको लागि व्यवस्थापन चनाखो भई सम्भावित हानी नोक्सानी कम गर्न सक्षम र प्रतिवद्ध रहको छ । यसको अलावा आफ्नो सेवालाई अभि गुणस्तरीय र प्रतिस्पर्धी बनाई उपभोक्तामुखी सेवाहरू प्रदान गरी मध्यकालीन तथा दीर्घकालीन कर्जा सापटीहरू खराब कर्जामा परिणत भई उत्पन्न हुने जोखिम कम गर्नका लागि बैकले प्रभावकारी कर्जा नीति अवलम्बन गरेको छ । त्यस्तै अन्य विभिन्न जोखिमहरू न्यूनीकरणका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, समयानुसारको आधुनिक प्रविधि, स्पष्ट नीति तथा नियमहरूको निर्माण एवं समयानुसार आफ्नो सेवा तथा सुविधाहरूमा परिवर्तन गर्दै लगिने बैकको नीति रहेको व्यहोरा जानकारी गराउँछौ ।

धितोपत्रका मूल्य परिवर्तन सम्बन्धी जोखिम :

रु. १,०००/- प्रति ऋणपत्रको दरले निष्काशन गरिएको मूल्यले सूचीकरण पश्चात् धितोपत्र बजारमा हुने कारोवारले ऋणपत्र मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको छ ।

९. वित्तीय विवरण :

क) वित्तीय विवरण र तत् सम्बन्धमा व्यवस्थापनको धारणा र विश्लेषण :

अ) संगठित संस्थाको लेखापरीक्षण भएको पछिल्लो आर्थिक वर्षको वित्तीय अवस्था, नाफा नोक्सान हिसाब, नाफा नोक्सान हिसाब बाँडफाँड र नगद प्रवाह विवरण :

१. आ.ब.२०७७/७८ को वित्तीय अवस्था, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण निम्नानुसार छ :-

वित्तीय अवस्था

रु. दश लाखमा

सि.न	विवरण	आ.ब.२०७७/७८
	सम्पत्ति	
१	नगद र नगद समान	७,८६५
२	नेपाल राष्ट्र बैंकबाट बक्यौता	१०,४९८
३	बैंक तथा वित्तीय संस्थामा मौज्दात	४,७६७
४	व्युत्पन्न वित्तीय उपकरण	-
५	अन्य व्यापारिक सम्पत्ति	-
६	बैंक तथा वित्तीय संस्थालाई ऋण	६,०९८
७	ग्राहकलाई कर्जा तथा सापटी	१३५,३८४
८	लगानी	२३,४२७
९	कर सम्पत्ति	२८८
१०	सहायक कम्पनीमा लगानी	-
११	सम्बद्ध कम्पनीमा लगानी	४६
१२	लगानी सम्पत्ति	३६६
१३	सम्पत्ति तथा उपकरण	१,०४८
१४	साख र अमूर्त सम्पत्ति	२३
१५	स्थगन कर सम्पत्ति	३५
१६	अन्य सम्पत्ति	६९३
	कुल सम्पत्ति	१९०,५३७
सि.न	दायित्व	आ.ब.२०७७/७८
१	बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा सापटी	६,०४२
२	नेपाल राष्ट्रबैंकलाई बक्यौता	२,३६९

३	व्युत्पन्न वित्तीय उपकरण	-
४	ग्राहकको निक्षेप	१,५४,१४०
५	सापटी	-
६	कर दायित्व	-
७	व्यवस्था	-
८	स्थगन कर दायित्व	-
९	अन्य दायित्व	१,६१२
१०	जारी ऋणपत्र तथा डिबेन्चर	२,४४१
११	सुरक्षण नराखेको सहायक आवधिक ऋण	-
	कुल दायित्व	१६६,५९६
	इक्विटी	
१	शेयर पूँजी	१६,०८३
२	शेयर प्रिमियम	-
३	सञ्चित मुनाफा	२,७१९
४	कोषहरु	५,१३९
५	इक्विटी धारकलाई बाँडफाँड योग्य कुल इक्विटी	२३,९४२
६	गैह्र नियन्त्रित स्वार्थ	-
७	कुल इक्विटी	२३,९४२
८	कुल दायित्व र इक्विटी	१९०,५३७
	प्रति शेयर खुद सम्पत्ति	१४८.८६

नाफा-नोक्सान हिसाब

रु. दश लाखमा

विवरण	आ.ब. २०७७/७८
व्याज आम्दानी	१४,०१०
व्याज खर्च	८,०६१
खुद व्याज आम्दानी	५,९४९
फी र कमिशन आम्दानी	१,४०८
फी र कमिशन खर्च	१०५
खुद फी र कमिशन आम्दानी	१,३०३
खुद व्याज, फी र कमिशन आम्दानी	७,२५२
खुद व्यापार बाट आम्दानी	३२१
अन्य सञ्चालन आम्दानी	२७०
कूल सञ्चालन आम्दानी	७,८४३
ऋण तथा अन्य हानीको क्षति प्रभार	७६९
खुद सञ्चालन आम्दानी	७,०७३
सञ्चालन खर्च	-
कर्मचारी खर्च	१,५९१
अन्य सञ्चालन खर्च	६१२
ह्रास कट्टी तथा परिशाधेन	१८४
सञ्चालन आम्दानी	४,६८५
गैर सञ्चालन आम्दानी	-
गैर सञ्चालन नोक्सान	-
आय कर पुर्बको नाफा	४,६८५

आय कर खर्च	-
यस वर्षको कर व्यवस्था	१,५०३
स्थगन कर	(८६)
खुद नाफा	३,२६८
नाफा बाँटफाँट	
इक्विटी धारक	३,२६८
गैर नियन्त्रित स्वार्थ	
खुद नाफा	३,२६८
प्रति शेयर आम्दानी	
आधारभुत प्रति शेयर आम्दानी	२०.३२
डाइलुटेड प्रति शेयर आम्दानी	२०.३२

नगद प्रवाहको विवरण

विवरण	रु दश लाखमा
	आ.ब. २०७७/७८
कारोवार सञ्चालन बाट नगद प्रवाह	
व्याज आम्दानी	१३,२८९
कमिशन तथा डिष्काउन्ट आम्दानी	१,१२६
लाभांश आम्दानी	-
अन्य सञ्चालन आम्दानी	३८५
व्याज खर्च	(७,९९१)
कमिशन तथा डिष्काउन्ट खर्च	(१०५)
कर्मचारी खर्च	(१,४४३)
अन्य खर्च	(५९६)
कार्यगत पुँजी गतिविधि अधिको नगद प्रवाह	४,६६५
सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(वृद्धि)	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	(१,७८२)
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	(२,५०८)
अन्य व्यापारिक सम्पत्ति	-
बैंक/वित्तीय संस्थामा कर्जा सापटी	(२,०२०)
कर्जा सापट	(२५,७०१)
अन्य सम्पत्ति	१००
सञ्चालन सम्बन्धी चालू दायित्वमा (कमी)/वृद्धि	-
बैंक/वित्तीय संस्थामा भुक्तानी दिनुपर्ने	(४,३०८)
नेपाल राष्ट्र बैंकमा भुक्तानी दिनुपर्ने	२,२४०
निक्षेप दायित्व	३४,६९८
ऋण सापटी	-
अन्य दायित्व	(९)
आयकर अधिको खुद कारोवार सञ्चालनबाट नगद प्रवाह	५,३७४
आयकर भुक्तानी	(१,६५४)
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	३,७२०

लगानी कारोवारमा नगद प्रवाह	-
लगानी खरीद	(१०,०४३)
लगानी बिक्रीबाट नगद प्रवाह	६१४
सम्पत्ति खरीद	(१८१)
सम्पत्ति बिक्री बाट नगद प्रवाह	६०
अमूर्त सम्पत्ति खरीद	(३७)
अमूर्त सम्पत्ति बिक्री बाट नगद प्रवाह	-
लगानी खरीद	(४)
लगानी सम्पत्ति बिक्री बाट नगद प्रवाह	१४८
व्याज आम्दानी	७४५
लाभांश आम्दानी	१९
लगानी कारोवारमा खदु नगद प्रवाह	(८,६७९)
वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह	-
ऋणपत्र निस्कासनबाट प्राप्त	२,४४१
ऋणपत्रको भुक्तानी	-
सुरक्षण नराखेको सहायक आवधिक ऋणबाट प्राप्त	-
सुरक्षण नराखेको सहायक आवधिक ऋण भुक्तानी	-
शेयर निस्कासनबाट प्राप्त	-
लाभांश भुक्तानी	(०)
व्याज खर्च	-
अन्य भुक्तानी र आम्दानी	-
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	२,४४१
यस वर्ष सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(२,५१८)
नगद तथा बैकमा रहेको शुरु मौज्दात	१०,३८०
नगद तथा बैक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	३
नगद तथा बैकमा रहेको अन्तिम मौज्दात	७,८६५

(आ) संचालन अवधि तीन वर्ष व्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा संचालन अवधिभरको लेखापरीक्षण भएको नाफा नोक्सान, वित्तीय अवस्था सहितको संक्षिप्त वित्तीय विवरण :

आ.व.२०७५/७६ देखि आ.व.२०७७/७८ को विगत तीन वर्षको लेखापरीक्षण भएको वित्तीय अवस्था, नाफा नोक्सान र नगद प्रवाहको वित्तीय विवरण :

वित्तीय अवस्था

रु. दश लाखमा

विवरण	वास्तविक		
	आ.व.२०७५/७६	आ.व.२०७६/७७	आ.व.२०७७/७८
सम्पत्ति			
नगद र नगद समान	५,३०४	१०,३८०	७,८६५
नेपाल राष्ट्रबैंकबाट बक्यौता	७,८०७	८,७१६	१०,४९८
बैंक तथा वित्तीय संस्थामा मौज्दात	१,११८	२,२६०	४,७६७
व्युत्पन्न वित्तीय उपकरण	-	-	-
अन्य व्यापारिक सम्पत्ति	-	-	-
बैंक तथा वित्तीय संस्थालाई ऋण	३,०१४	४,११६	६,०९८
ग्राहकलाई कर्जा तथा सापटी	७२,५४५	११०,४३६	१३५,३८४

लगानी	१०,१४२	१३,६८४	२३,४२७
कर सम्पत्ति	११२	१३७	२८८
सहायक कम्पनीमा लगानी	-	-	-
सम्बद्ध कम्पनीमा लगानी	५१	६०	४६
लगानी सम्पत्ति	२४२	४९६	३६६
सम्पत्ति तथा उपकरण	७४३	१,०७६	१,०४८
साख र अमूर्त सम्पत्ति	७	१६	२३
स्थगन कर सम्पत्ति	७४	१२	३५
अन्य सम्पत्ति	१,०८९	७९३	६९३
कुल सम्पत्ति	१०२,२५६	१५२,१८३	१९०,५३७
दायित्व	आ.ब. २०७५/७६	आ.ब. २०७६/७७	आ.ब. २०७७/७८
बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा सापटी	९,२१७	१०,३५०	६,०४२
नेपाल राष्ट्रबैंकलाई बक्यौता	१,२६९	१२१	२,३६१
व्युत्पन्न वित्तीय उपकरण	-	-	-
ग्राहकको निक्षेप	७७,०४०	११९,४४२	१५४,१४०
सापटी	-	-	-
कर दायित्व	-	-	-
व्यवस्था	-	-	-
स्थगन कर दायित्व	-	-	-
अन्य दायित्व	१,३२४	१,७४३	१,६१२
जारी ऋणपत्र तथा डिबेन्चर	-	-	२,४४१
सुरक्षण नराखेको सहायक आवधिक ऋण	-	-	-
कुल दायित्व	८८,८५१	१३१,६५६	१६६,५९६
इक्विटी			
शेयर पूँजी	९,३१९	१३,९८५	१६,०८३
शेयर प्रिमियम	-	१	-
सञ्चित मुनाफा	१,५७५	१,८८९	२,७१९
कोषहरु	२,५०९	४,६५२	५,१३९
इक्विटी धारकलाई बाँडफाँड योग्य कुल इक्विटी	१३,४०३	२०,५२७	२३,९४२
गैह्र नियन्त्रित स्वार्थ	-	-	-
कुल इक्विटी	१३,४०३	२०,५२७	२३,९४२
कुल दायित्व र इक्विटी	१०२,२५६	१५२,१८३	१९०,५३७

नाफा-नोक्सान हिसाव

रु. (दश लाखमा)

विवरण	वास्तविक		
	आ.ब. २०७५/७६	आ.ब. २०७६/७७	आ.ब. २०७७/७८
व्याज आमदानी	९,८२२	१२,२३३	१४,०१०

व्याज खर्च	६,२३८	७,५९३	८,०६१
खुद व्याज आम्दानी	३,५८४	४,६४१	५,९४९
फी र कमिशन आम्दानी	७६७	९०३	१,४०८
फी र कमिशन खर्च	५१	७१	१०५
खुद फी र कमिशन आम्दानी	७१६	८३१	१,३०३
खुद व्याज, फी र कमिशन आम्दानी	४,३००	५,४७२	७,२५२
खुद व्यापार बाट आम्दानी	२३४	२६८	३२१
अन्य सञ्चालन आम्दानी	७०	६२	२७०
कूल सञ्चालन आम्दानी	४,६०४	५,८०१	७,८४३
ऋण तथा अन्य हानीको क्षति प्रभार	१३५	७६६	७६९
खुद सञ्चालन आम्दानी	४,४६९	५,०३५	७,०७३
सञ्चालन खर्च		-	-
कर्मचारी खर्च	८८८	१,०९४	१,५९१
अन्य सञ्चालन खर्च	३५१	५३३	६१२
ह्रास कट्टी तथा परिशाधेन	८१	१४०	१८४
सञ्चालन आम्दानी	३,१४९	३,२६९	४,६८५
गैर संचालन आम्दानी	-	-	-
गैर संचालन नोक्सान	-	-	-
आय कर पुर्बको नाफा	३,१४९	३,२६९	४,६८५
आय कर खर्च			-
यस वर्षको कर व्यवस्था	९९१	९९४	१,५०३
स्थगन कर	(४०)	२४	(८६)
खुद नाफा	२,१९८	२,२५१	३,२६८
नाफा बाँटफाँट			
इक्विटी धारक	२,१९८	२,२५१	३,२६८
गैर नियन्त्रित स्वार्थ	-	-	-
खुद नाफा	२,१९८	२,२५१	३,२६८
प्रति शेयर आम्दानी			
आधारभुत प्रति शेयर आम्दानी	२३.६०	१६.१०	२०.३२
डाइलुटेड प्रति शेयर आम्दानी	२३.६०	१६.१०	२०.३२

नगद प्रवाहको विवरण

रु. दश लाखमा

विवरण	आ.ब. २०७५/७६	आ.ब. २०७६/७७	आ.ब. २०७७/७८
कारोवार सञ्चालन बाट नगद प्रवाह			
व्याज आम्दानी	९,३५१	१०,९८७	१३,२८९
कमिशन तथा डिष्काउन्ट आम्दानी	८३४	१,०३८	१,१२६
लाभांश आम्दानी	-	-	-
अन्य सञ्चालन आम्दानी	२८७	२९८	३८५
व्याज खर्च	(६,२१४)	(७,६३४)	(७,९९१)
कमिशन तथा डिष्काउन्ट खर्च	(५१)	(७१)	(१०५)
कर्मचारी खर्च	(७३०)	(९५१)	(१,४४३)
अन्य खर्च	(३५०)	(५२९)	(५९६)
कार्यगत पुंजी गतिविधि अधिको नगद प्रवाह	३,१२६	३,१३८	४,६६५

सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(वृद्धि)			-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	१,००८	(९०८)	(१,७८२)
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	८२८	(१,१४२)	(२,५०८)
अन्य व्यापारिक सम्पत्ति	-	-	-
बैंक/वित्तीय संस्थामा कर्जा सापटी	(१८८)	(१,१०१)	(२,०२०)
कर्जा सापट	(५,४२१)	(३७,८९६)	(२५,७०१)
अन्य सम्पत्ति	(५४३)	२८४	१००
सञ्चालन सम्बन्धी चालू दायित्वमा (कमी)/वृद्धि			-
बैंक/वित्तीय संस्थामा भुक्तानी दिनुपर्ने	५४९	१,१३२	(४,३०८)
नेपाल राष्ट्र बैंकमा भुक्तानी दिनुपर्ने	(१)	(१,१४८)	२,२४०
निक्षेप दायित्व	४,४०४	४२,४०१	३४,६९८
ऋण सापटी	-	-	-
अन्य दायित्व	(१९०)	१४८	(९)
आयकर अधिको खुद कारोवार सञ्चालनबाट नगद प्रवाह	३,५७२	४,९०८	५,३७४
आयकर भुक्तानी	(९५०)	(१,०१७)	(१,६५४)
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	२,६२२	३,८९०	३,७२०
लगानी कारोवारमा नगद प्रवाह			-
लगानी खरीद	(११,४०२)	(३,६००)	(१०,०४३)
लगानी बिक्रीबाट नगद प्रवाह	९,६७९	१९६	६१४
सम्पत्ति खरीद	(२१४)	(४५१)	(१८१)
सम्पत्ति बिक्री बाट नगद प्रवाह	१	६	६०
अमूर्त सम्पत्ति खरीद	(७)	(३१)	(३७)
अमूर्त सम्पत्ति बिक्री बाट नगद प्रवाह	१	-	-
लगानी खरीद	(२२७)	(२७१)	(४)
लगानी सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	१५	१४८
व्याज आम्दानी	३३६	४८६	७४५
लाभांश आम्दानी	११	१४	१९
लगानी कारोवारमा खुद नगद प्रवाह	(१,८२३)	(३,६३६)	(८,६७९)
वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह			-
ऋणपत्र निस्कासनबाट प्राप्त	-	-	२,४४१
ऋणपत्रको भुक्तानी	-	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋणबाट प्राप्त	-	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋण भुक्तानी	-	-	-
शेयर निस्कासनबाट प्राप्त	-	-	-
लाभांश भुक्तानी	(१)	६५	(०)
व्याज खर्च	-	-	-
अन्य भुक्तानी र आम्दानी	-	४,७५१	-
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	(१)	४,८१७	२,४४१
यस वर्ष सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	७९९	५,०७१	(२,५१८)
नगद तथा बैंकमा रहेको शुरु मौज्दात	४,५०२	५,३०४	१०,३८०
नगद तथा बैंक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	३	३	३
नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात	५,३०४	१०,३८०	७,८६५

नेटवर्थ

(रु. दश लाखमा)

विवरण	वास्तविक			प्रक्षेपित		
	आ.ब. २०७५/७६	आ.ब. २०७६/७७	आ.ब. २०७७/७८	आ.ब. २०७८/७९	आ.ब. २०७९/८०	आ.ब. २०८०/८१
शेयर पूँजी	९,३१९	१३,९८५	१६,०८३	१८,६५६	२०,१४९	२१,५५९
संचित मुनाफा	१,५७६	१,८८९	२,७१९	२,९९२	३,४५०	४,५७७
जगेडा कोष	२,५०९	४,६५२	५,१३९	६,२४०	७,६९०	९,१५६
जम्मा नेटवर्थ	१३,४०४	२०,५२७	२३,९४२	२७,८८९	३१,२८८	३५,२९२
शेयर संख्या हजारमा	९३,१८६	१३९,८५२	१६०,८३०	१८६,५६३	२०१,४८८	२१५,५९२
प्रति शेयर नेटवर्थ रु.	१४३.८४	१४६.७८	१४८.८६	१४९.४९	१५५.२८	१६३.७०

- (इ) आम्दानी र खर्च हिसाबको कुनै शीर्षकमा ठूलो मात्रामा परिवर्तन भएमा त्यसको विश्लेषणात्मक कारण :
सो नभएको ।
- (ई) पछिल्लो वित्तीय विवरणको लेखापरीक्षण भए पश्चात संगठित संस्थाको कारोबार, नाफा नोक्सान, सम्पत्तिको मूल्य वा आगामी १२ महिनाको दायित्व भुक्तानीमा असर पर्ने गरी कुनै अवस्था सिर्जना भएको छ/छैन सो सम्बन्धमा सञ्चालकहरुको धारणा :
सो नभएको ।
- (उ) आर्थिक वर्ष समाप्त भएपछि विवरणपत्र पेश गरेमा, विवरणपत्र पेश गरेको मितिबाट स्वीकृति हुने मितिसम्ममा बासलातको मिति पछिको घटनाको बारेमा छुट्टै जानकारी : सो नभएको ।
- (ऊ) विगत ५ वर्षमा सम्पत्तिको पुनर्मूल्यांकन गरिएको छ/छैन, यदि गरिएको भए (अ) सम्पत्तिको विवरण, (आ) सम्पत्तिको पुनर्मूल्यांकन अधि र पछिको किताबी मूल्य, (इ) पुनर्मूल्यांकनको औचित्य : सो नभएको ।
- (ए) आगामी तीन वर्षको प्रक्षेपित वित्तीय अवस्था, नाफा नोक्सान हिसाबका साथै त्यसका गणनाको आधारहरु : बैंकले आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण लेखापरीक्षण भएको वित्तीय विवरण तथा आफ्नो दिर्घकालिन रणनीति अनुसार तयार गरेको हो । रणनीति बनाउँदा बैंकले शुष्म रुपमा बजार र सम्भावित लक्ष्यहरुको अध्ययन गरेर बनाएको हो । कम्पनीका आगामी ३ आर्थिक वर्षको लागि प्रक्षेपित वित्तीय स्थिति देहाय बमोजिम रहेको छ ।

प्रक्षेपित वित्तीय अवस्था

रु. दश लाखमा

विवरण	आ.ब. २०७८/७९	आ.ब. २०७९/८०	आ.ब. २०८०/८१
सम्पत्ति			
नगद र नगद समान	१४,३९५	१३,२१४	१३,०२२
नेपाल राष्ट्रबैंकबाट बक्यौता	७,०५८	१०,१४६	११,७६९
बैंक तथा वित्तीय संस्थामा मौज्दात	३,५२२	४,५७४	५,९४१
व्युत्पन्न वित्तीय उपकरण	-	-	-
अन्य व्यापारिक सम्पत्ति	-	-	-
बैंक तथा वित्तीय संस्थालाई ऋण	६,७२२	७,३८७	८,११९
ग्राहकलाई कर्जा तथा सापटी	१६१,२६१	१८४,०१४	२१२,८९१
लगानी	२४,९३८	२९,३४०	३४,५४०
कर सम्पत्ति	२९४	२९४	३२४
सहायक कम्पनीमा लगानी	-	-	-
सम्बद्ध कम्पनीमा लगानी	४६	४६	४६
लगानी सम्पत्ति	४३९	४८३	५३१
सम्पत्ति तथा उपकरण	१,२०५	१,४४६	१,५९१
साख र अमूर्त सम्पत्ति	३४	४३	५३
स्थगन कर सम्पत्ति	१७	१८	१८
अन्य सम्पत्ति	७९७	८३७	९२१
कुल सम्पत्ति	२२०,७२९	२५१,८४३	२८९,७६५
दायित्व	आ.ब. २०७८/७९	आ.ब. २०७९/८०	आ.ब. २०८०/८१
बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा सापटी	१७,६४५	२०,२९२	२३,५३८
नेपाल राष्ट्रबैंकलाई बक्यौता	२,७८६	३,२८७	३,८७९
व्युत्पन्न वित्तीय उपकरण	-	-	-
ग्राहकको निक्षेप	१५८,८०५	१८२,६२६	२११,८४६
सापटी	-	-	-
कर दायित्व	१,७२१	२,०८१	२,४७६
व्यवस्था	-	-	-
स्थगन कर दायित्व	-	-	-
अन्य दायित्व	१,९३४	२,३२१	२,७८६
जारी ऋणपत्र तथा डिबेन्चर	९,९४८	९,९४८	९,९४८
सुरक्षण नराखेको सहायक आवधिक ऋण	-	-	-
कुल दायित्व	१९२,८४०	२२०,५५५	२५४,४७३
इक्विटी			
शेयर पूँजी	१८,६५६	२०,१४९	२१,५५९
शेयर प्रिमियम	-	-	-
सञ्चित मुनाफा	२,९९२	३,४५०	४,५७७
कोषहरु	६,२४०	७,६९०	९,१५६
इक्विटी धारकलाई बाँडफाँड योग्य कुल इक्विटी	२७,८८८	३१,२८९	३५,२९२
गैर नियन्त्रित स्वार्थ	-	-	-
कुल इक्विटी	२७,८८८	३१,२८९	३५,२९२
कुल दायित्व र इक्विटी	२२०,७२९	२५१,८४३	२८९,७६५

प्रक्षेपित नाफा-नोक्सान हिसाब

रु. (दश लाखमा)

विवरण	आ.ब. २०७८/७९	आ.ब. २०७९/८०	आ.ब. २०८०/८१
व्याज आम्दानी	१७,१८१	२२,८८२	२६,४५४
व्याज खर्च	१०,५५१	१४,७५१	१६,८८२
खुद व्याज आम्दानी	६,६३१	८,१३१	९,५७२
शूल्क र कमिशन आम्दानी	१,३९२	१,६४७	१,९४५
शूल्क र कमिशन खर्च	७०	१८९	२२७
खुद शूल्क र कमिशन आम्दानी	१,३२२	१,४५८	१,७१८
खुद व्याज, शूल्क र कमिशन आम्दानी	७,९५३	९,५८९	११,२९०
खुद व्यापारबाट आम्दानी	३६३	४७०	५४०
अन्य सञ्चालन आम्दानी	४८२	४९२	५९०
जम्मा सञ्चालन आम्दानी	८,७९८	१०,५४९	१२,४२०
कर्जाको क्षति प्रभार तथा अन्य हानी	३०१	४६०	४७७
खुद सञ्चालन आम्दानी	८,४९७	१०,०८९	११,९४३
सञ्चालन खर्च	-	-	-
कर्मचारी खर्च	१,८४०	२,१८०	२,५६३
अन्य सञ्चालन खर्च	७१२	७१७	८३९
ह्रास कट्टी तथा परिशोधन	२०७	२५६	२८६
सञ्चालन आम्दानी	५,७३८	६,९३६	८,२५५
गैर संचालन आम्दानी	-	-	-
गैर संचालन नोक्सान	-	-	-
आयकर पूर्वको मुनाफा	५,७३८	६,९३६	८,२५५
आयकर खर्च	-	-	-
यस वर्षको कर व्यवस्था	१,७२१	२,०८१	२,४७६
स्थगन कर	-	-	-
खुद मुनाफा	४,०१७	४,८५५	५,७७८
नाफा	४,०१७	४,८५५	५,७७८
इक्विटी धारक	४,०१७	४,८५५	५,७७८
गैर नियन्त्रित स्वार्थ	-	-	-
खुद नाफा	४,०१७	४,८५५	५,७७८
प्रति शेयर आम्दानी			
आधारभूत प्रति शेयर आम्दानी	२१.५३	२४.१०	२६.८०
डाइलुटेड प्रति शेयर आम्दानी	२१.५३	२४.१०	२६.८०

प्रक्षेपित नगद प्रवाह विवरण

रु दश लाखमा

विवरण	आ.ब. २०७८/७९	आ.ब. २०७९/८०	आ.ब. २०८०/८१
कारोवार सञ्चालन बाट नगद प्रवाह			
व्याज आम्दानी	१७,१८१	२२,८८२	२६,४५४
कमिशन तथा डिष्काउन्ट आम्दानी	१,३९२	१,६४७	१,९४५
लाभांश आम्दानी	-	-	-
अन्य सञ्चालन आम्दानी	८४५	९६१	१,१३०
व्याज खर्च	(१०,५५१)	(१४,७५१)	(१६,८८२)
कमिशन तथा डिष्काउन्ट खर्च	(७०)	(१८९)	(२२७)

कर्मचारी खर्च	(१,८४०)	(२,१८०)	(२,५६३)
अन्य खर्च	(१,१८७)	(१,३९७)	(१,५६३)
कार्यगत पुंजी गतिविधि अधिको नगद प्रवाह	५,७७१	६,९७२	८,२९४
सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(वृद्धि)			
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	३,४४०	(३,०८८)	(१,६२३)
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	१,२४५	(१,०५२)	(१,३६७)
अन्य व्यापारिक सम्पत्ति	-	-	-
बैंक/वित्तीय संस्थामा कर्जा सापटी	(६२४)	(६६५)	(७३१)
कर्जा सापट	(२५,८७७)	(२२,७५४)	(२८,८७६)
अन्य सम्पत्ति	(८७)	(४०)	(८४)
सञ्चालन सम्बन्धी चालू दायित्वमा (कमी)/वृद्धि			
बैंक/वित्तीय संस्थामा भुक्तानी दिनुपर्ने	११,६०३	२,६४७	३,२४७
नेपाल राष्ट्र बैंकमा भुक्तानी दिनुपर्ने	४२५	५०१	५९२
निक्षेप दायित्व	४,६६६	२३,८२१	२९,२२०
ऋण सापटी	-	-	-
अन्य दायित्व	३२२	३८७	४६४
आयकर अधिको खुद कारोबार सञ्चालनबाट नगद प्रवाह	८८४	६,७२९	९,१३५
आयकर भुक्तानी	(६)	(१,७२२)	(२,११०)
कारोबार सञ्चालनबाट खुद नगद प्रवाह	८७८	५,००७	७,०२५
लगानी कारोबारमा नगद प्रवाह			
लगानी खरीद	(१,५११)	(४,४०२)	(५,२००)
लगानी बिक्रीबाट नगद प्रवाह	-	-	-
सम्पत्ति खरीद	(१५७)	(२४१)	(१४५)
सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-	-
अमूर्त सम्पत्ति खरीद	(११)	(९)	(११)
अमूर्त सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-	-
लगानी खरीद	(७३)	(४४)	(४८)
लगानी सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-	-
व्याज आमदानी	-	-	-
लाभांश आमदानी	-	-	-
लगानी कारोबारमा खदु नगद प्रवाह	(१,७५३)	(४,६९६)	(५,४०४)
वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह			
ऋणपत्र निस्कासनबाट प्राप्त	७,५०७	-	-
ऋणपत्रको भुक्तानी	-	-	-

सुरक्षण नराखेको सहायक आवधिक ऋणबाट प्राप्त	-	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋण भुक्तानी	-	-	-
शेयर निस्कासनबाट प्राप्त	-	-	-
लाभांश भुक्तानी	(१०२)	(१,४९३)	(१,५९३)
व्याज खर्च	-	-	-
अन्य भुक्तानी र आम्दानी	-	-	-
वित्तीय श्रोत कारोबारबाट खुद नगद प्रवाह	७,४०५	(१,४९३)	(१,५९३)
यस वर्ष सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	६,५३०	(१,१५१)	(१९२)
नगद तथा बैकमा रहेको शुरु मौज्दात	७,५६५	१४,३९५	१३,२९४
नगद तथा बैक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	-	-	-
नगद तथा बैकमा रहेको अन्तिम मौज्दात	१४,३९५	१३,२९४	१३,०२२

वित्तीय प्रक्षेपणका आधारहरू

विवरण	प्रक्षेपित		
	आ.व. २०७८/७९	आ.व. २०७९/८०	आ.व. २०८०/८१
खुद नाफा को प्रतिशत/कुल आम्दानी (%)	२०.६८	१९.०५	१९.५७
व्याज आम्दानी/कर्जा तथा सापट (%)	९.३३	१०.९९	११.००
कर्मचारी खर्च/कुल संचालन खर्च (%)	६६.६९	६९.१५	६९.४९
व्याज खर्च /कुल निक्षेप (%)	५.७३	६.७७	६.७४
खुद नाफा/कर्जा तथा सापट (%)	२.३४	२.४८	२.५६
खुद नाफा/कुल सम्पत्ति (%)	१.८२	१.९३	१.९९
कुल संचालन खर्च/कुल सम्पत्ति (%)	१.२५	१.२५	१.२७
पूँजीकोषको अनुपात (CAR) %	१३.१२	१३.०३	१३.०४
अनिवार्य मौज्दात अनुपात (CRR) %	४.००	५.००	५.००
बैधानिक तरलता अनुपात (SLR) %	१९.१९	१८.८५	१७.८७
कुल कर्जा/निक्षेप (CD)%	८९.८२	८९.०५	८९.५१
प्रति शेयर आम्दानी	२१.५३	२४.१०	२६.८०
प्रति शेयर नेटवर्थ	१४९.४९	१५५.२८	१६३.७०
निक्षेप वृद्धि प्रतिशत	१४.४७	१५.००	१६.००
कर्जा तथा सापटी वृद्धि प्रतिशत	२०.००	१३.९२	१५.४०
खुद व्याज आम्दानी वृद्धि प्रतिशत	२२.६४	३३.१८	१५.६१
खुद सञ्चालन आम्दानी वृद्धि प्रतिशत	२०.१२	१८.७४	१८.३७
सञ्चालन मुनाफा वृद्धि प्रतिशत	२२.४७	२०.८८	१९.०१
खुद मुनाफा वृद्धि प्रतिशत	२२.९०	२०.८८	१९.०१

प्रक्षेपित वित्तीय विवरण कम्पनी आफैले आफ्नो दीर्घकालीन रणनीति अनुरूप तयार पारेको हो । बैंकले देशको आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाहरूको अवस्था तथा विभिन्न नियमनकारी निकायहरूको नीति तथा व्यवस्थाहरूको सुक्ष्म रूपमा अध्ययन गरि आफ्नो रणनीति तयार गरी लागू गरेको छ । बैंकले आ.व. २०७६/७७ मा कैलाश विकास बैंक र कन्काई विकास बैंक प्राप्ती पश्चात आफ्नो शाखा सञ्जाल विस्तार, व्यापार व्यवसायमा वृद्धीको असर आ.व. २०७७/७८ मा देखिएको छ र चालु आ.व. २०७८/७९ मा व्यवसाय वृद्धिमा ठूलो असरको अनुमान गरिएको छ । यस बैंकले आफ्नो रणनीति बमोजिम बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने, व्यक्तिगत र साना तथा मझौला कर्जामा वृद्धि गर्ने, वचत निक्षेपमा वृद्धि गर्ने, ग्राहक केन्द्रीत नयाँ योजनाहरू ल्याउने, आफ्नो आन्तरिक नियन्त्रण कार्यप्रणालीलाई थप चुस्त बनाउने, कर्मचारीहरूको क्षमता अभिवृद्धिमा विकास गरी ग्राहकहरूको पहिलो रोजाईको बैंक बन्ने रहेको छ । फलस्वरूप, बैंकले आफ्नो प्रक्षेपित व्यवसायमा वृद्धि खुद मुनाफा तथा पूँजीमा उच्च प्रतिफल दिन सक्षम रहने विश्वास लिएका छौं । सो वित्तीय विवरणहरू रंजीव एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेण्ट श्री रंजीव श्रेष्ठले प्रमाणित गर्नुभएको छ ।

प्रक्षेपित मुख्य शिर्षकहरूमा बृद्धि र घटी प्रतिशत

विवरण	आ.ब. २०७८/७९	आ.ब. २०७९/८०	आ.ब. २०८०/८१	कारण
जगेडा तथा कोष	१७.४९	२०.६५	२३.२९	खुद मुनाफामा वृद्धि हुने भएकाले ।
निक्षेप	१४.४७	१५.००	१६.००	प्राप्ती मार्फत बैंकको शाखा संजालमा विस्तार भई निक्षेपमा वृद्धि हुने ।
कर्जा तथा सापट	२२०.००	११३.९२	११५.४०	बैंकको शाखा संजालमा विस्तार भई व्यापार व्यवसायमा वृद्धि हुने ।
खुद मुनाफा	२२२.९०	२२०.८८	११९.०१	गत वर्षमा दुई विकाश बैंकहरू प्राप्ती गरेकोले व्यापार व्यवसायमा वृद्धि हुने ।

ख. वित्तीय अनुपात सम्बन्धी विवरण :

(अ) संगठित संस्थाको संचालन अवधि तीन वर्ष व्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा संचालन अवधिको तथा आगामी तीन वर्षको प्रक्षेपित प्रति शेयर आमदानी (EPS) प्रति शेयर नेटवर्थ तथा नेटवर्थमा औसत प्रतिफल निम्नानुसार छ ।

विगत तीन वर्षको र आगामी तीन वर्षको प्रक्षेपित प्रति शेयर आमदानी (EPS) तथा प्रति शेयर नेटवर्थ :

विवरण	वास्तविक (रु.दश लाखमा)			प्रक्षेपित*** (रु.दश लाखमा)		
	आ.ब.	आ.ब.	आ.ब.	आ.ब.	आ.ब.	आ.ब.
	२०७५/७६	२०७६/७७	२०७७/७८	२०७८/७९	२०७९/८०	२०८०/८१
शेयर पूँजी	९,३१९	१३,९८५	१६,०८३	१८,६५६	२०,१४९	२१,५५९
संचित मुनाफा	१,५७६	१,८८९	२,७१९	२,९९२	३,४५०	४,५७७
जगेडा कोष	२,५०९	४,६५२	५,१३९	६,२४०	७,६९०	९,१५६
जम्मा नेटवर्थ	१३,४०४	२०,५२७	२३,९४२	२७,८८९	३१,२८८	३५,२९२
शेयर संख्या हजारमा	९३,१८६	१३९,८५२	१६०,८३०	१८६,५६३	२०१,४८८	२१५,५९२
प्रति शेयर नेटवर्थ रु.	१४३.८४	१४६.७८	१४८.८६	१४९.४९	१५५.२८	१६३.७०
प्रति शेयर आमदानी	२३.६०	१६.१०	२०.३२	२१.५३	२४.१०	२६.८०
नेटवर्थमा औसत प्रतिफल	१६.४०	१०.९७	१३.६५	१४.४०	१५.५२	१६.३७

***प्रक्षेपित वित्तीय विवरण बैंक आफैले तयार पारेको हो र सो वित्तीय विवरणहरू रंजीब एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेण्ट श्री रंजीब श्रेष्ठले प्रमाणित गर्नुभएको छ । नोट : संस्थाको वित्तीय विवरण NFRS अनुसार तयार पारिएको छ ।

ग. आर्थिक वर्ष समाप्त भएको ६ महिना पश्चात विवरणपत्र स्वीकृतिको लागि पेश गरेमा उक्त अन्तरिम अवधिको लागि लेखापरीक्षकबाट प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरण :

अपरिष्कृत वित्तीय अवस्था

पौष मसान्त २०७८

रु. दश लाखमा

विवरण	रकम
सम्पत्ति	
नगद र नगद समान	५,७८१
नेपाल राष्ट्रबैंकबाट बक्यौता	५,०२२
बैंक तथा वित्तीय संस्थामा मौज्दात	५,१३२
व्युत्पन्न वित्तीय उपकरण	-
अन्य व्यापारिक सम्पत्ति	-
बैंक तथा वित्तीय संस्थालाई ऋण	७,०२९
ग्राहकलाई कर्जा तथा सापटी	१५४,३९४
लगानी	२२,००१
कर सम्पत्ति	२७५

सहायक कम्पनीमा लगानी	-
सम्बद्ध कम्पनीमा लगानी	४६
लगानी सम्पत्ति	३६६
सम्पत्ति तथा उपकरण	१,००९
साख र अमूर्त सम्पत्ति	२०
स्थगन कर सम्पत्ति	२५
अन्य सम्पत्ति	७६८
कुल सम्पत्ति	२०१,८६८
दायित्व	रकम
बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा सापटी	९,१७६
नेपाल राष्ट्रबैंकलाई बक्यौता	४,३२४
व्युत्पन्न वित्तीय उपकरण	-
ग्राहकको निक्षेप	१५८,९३१
सापटी	-
कर दायित्व	-
व्यवस्था	-
स्थगन कर दायित्व	-
अन्य दायित्व	१,४५२
जारी ऋणपत्र तथा डिबेन्चर	२,४४१
सुरक्षण नराखेको सहायक आवधिक ऋण	-
कुल दायित्व	१७६,३२५
इक्विटी	
शेयर पूँजी	१८,६५६
शेयर प्रिमियम	-
सञ्चित मुनाफा	९३४
कोषहरू	५,९५२
इक्विटी धारकलाई बाँडफाँड योग्य कुल इक्विटी	२५,५४३
गैर नियन्त्रित स्वार्थ	-
कुल इक्विटी	२५,५४३
कुल दायित्व र इक्विटी	२०१,८६८

अपरिष्कृत नाफा-नोक्सान हिसाब
पौष मसान्त २०७८

रु. दश लाखमा

विवरण	रकम
व्याज आम्दानी	८,१४१
व्याज खर्च	५,३७७
खुद व्याज आम्दानी	२,७६४
फी र कमिशन आम्दानी	६७३
फी र कमिशन खर्च	४७
खुद फी र कमिशन आम्दानी	६२५
खुद व्याज, फी र कमिशन आम्दानी	३,३९०
खुद व्यापार बाट आम्दानी	११५
अन्य सञ्चालन आम्दानी	१५९
कुल सञ्चालन आम्दानी	३,६६३
ऋण तथा अन्य हानीको क्षति प्रभार	३९
खुद सञ्चालन आम्दानी	३,६२४
सञ्चालन खर्च	
कर्मचारी खर्च	८२०
अन्य सञ्चालन खर्च	३०५
ढास कट्टी तथा परिशाधेन	८९
सञ्चालन आम्दानी	२,४१०
गैर सञ्चालन आम्दानी	-
गैर सञ्चालन नोक्सान	-

आय कर पुर्बको नाफा	२,४१०
आय कर खर्च	
यस वर्षको कर व्यवस्था	७३१
स्थगन कर	-
खुद नाफा	१,६७९
नाफा बाँटफाँट	१,६७९
इक्विटी धारक	१,६७९
गैर नियन्त्रित स्वार्थ	-
खुद नाफा	१,६७९
प्रति शेयर आमदानी	
आधारभूत प्रति शेयर आमदानी	१७.९९
डाइलुटेड प्रति शेयर आमदानी	१७.९९

अपरिष्कृत नगद प्रवाहको विवरण
पौष मसान्त २०७८

रु. दश लाखमा

विवरण	रकम
कारोबार सञ्चालन बाट नगद प्रवाह	
व्याज आमदानी	७,२१९
कमिशन तथा डिष्काउन्ट आमदानी	५७४
लाभांश आमदानी	-
अन्य सञ्चालन आमदानी	१५२
व्याज खर्च	(५,४५५)
कमिशन तथा डिष्काउन्ट खर्च	(४७)
कर्मचारी खर्च	(१,०४६)
अन्य खर्च	(३२७)
कार्यगत पुंजी गतिविधि अधिको नगद प्रवाह	१,०७०
सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(वृद्धि)	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	५,४७६
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	(३६१)
अन्य व्यापारिक सम्पत्ति	-
बैंक/वित्तीय संस्थामा कर्जा सापटी	(९४४)
कर्जा सापट	(१८,६३०)
अन्य सम्पत्ति	(११)
सञ्चालन सम्बन्धी चालू दायित्वमा (कमी)/वृद्धि	
बैंक/वित्तीय संस्थामा भुक्तानी दिनुपर्ने	३,१३४
नेपाल राष्ट्र बैंकमा भुक्तानी दिनुपर्ने	१,९६३
निक्षेप दायित्व	४,७९१
ऋण सापटी	-
अन्य दायित्व	१७९
आयकर अधिको खुद कारोबार सञ्चालनबाट नगद प्रवाह	(३,३३२)
आयकर भुक्तानी	(७०७)
कारोबार सञ्चालनबाट खुद नगद प्रवाह	(४,०३९)
लगानी कारोबारमा नगद प्रवाह	
लगानी खरीद	(७०९)
लगानी बिक्रीबाट नगद प्रवाह	२,१९५
सम्पत्ति खरीद	(४६)
सम्पत्ति बिक्री बाट नगद प्रवाह	२
अमूर्त सम्पत्ति खरीद	(२)
अमूर्त सम्पत्ति बिक्री बाट नगद प्रवाह	-
लगानी खरीद	(०)

लगानी सम्पत्ति बिक्री बाट नगद प्रवाह	-
व्याज आम्दानी	५१२
लाभांश आम्दानी	८१
लगानी कारोवारमा खदु नगद प्रवाह	२,०३३
वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह	
ऋणपत्र निस्कासनबाट प्राप्त	-
ऋणपत्रको भुक्तानी	-
सुरक्षण नराखेको सहायक आवधिक ऋणबाट प्राप्त	-
सुरक्षण नराखेको सहायक आवधिक ऋण भुक्तानी	-
शेयर निस्कासनबाट प्राप्त	-
लाभांश भुक्तानी	(८०)
व्याज खर्च	-
अन्य भुक्तानी र आम्दानी	-
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	(८०)
यस वर्ष सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(२,०८६)
नगद तथा बैकमा रहेको शुरु मौज्दात	७,८६५
नगद तथा बैक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	२
नगद तथा बैकमा रहेको अन्तिम मौज्दात	५,७८१

१०. धितोपत्र निष्काशन सम्बन्धी विवरण :

क. धितोपत्र जारी गर्नुको उद्देश्य :

- नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७८ को निर्देशन नं (१६)(५)(३) अनुसार बैंकले ऋणपत्र जारी गर्दाको बखत नै उद्देश्य खुलाई स्रोत परिचालनमा गणना हुने गरी ऋणपत्र जारी गर्न ।
- नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७८ को निर्देशन नं (१६)(५)(४) अनुसार बैंकले चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबरको अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने भएकोले ।
- कर्जा निक्षेप अनुपात गणना गर्दा यस ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्ने ।

ख. धितोपत्र निष्काशनबाट प्राप्त पुँजीको उपयोग :

(अ) निष्काशनबाट प्राप्त हुने कुल रकमलाई प्रयोग गर्ने क्षेत्र सम्बन्धी विवरण :

- कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरूलाई विस्तार गर्नका लागि आवश्यक स्रोत परिचालन गर्न ।

क्र.सं.	कर्जा शिर्षक	प्रतिशत (%)	रकम रु.दश लाख
१.	कर्जा तथा सापट	९०	२,२५०.००
२.	लगानी	९.५	२,३७.५०
३.	शाखा विस्तार	०.५	१२.५०
	जम्मा	१००	२,५००.००

कर्जा कारोवारमा विविधता ल्याउन स-साना परियोजना देखि अतिरिक्त ठूला-ठूला परियोजना एवं उद्योग क्षेत्रमा कर्जा प्रवाह गरी देशको उद्योग धन्दाको विकासमा सहयोग गर्न अनिवार्य भएकोहुनाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्रोत परिचालन गर्नका लागि उपयोग गरिनेछ । ऋणपत्र जारी पश्चात प्राप्त रकमबाट यस बैंकले लगानी बढाउने तथा नयाँ शाखा कार्यालयहरूको भौतिक पूर्वाधार बढाइने, बैंकको सूचना प्रविधिको विकास गर्ने तथा बैंकको स्थायित्व, विकास तथा विस्तारको लागि दीर्घकालीन दृष्टिकोण एवं प्रतिस्पर्धात्मक भईरहन उपयुक्त देखिए बमोजिम बैंकको स्थिर सम्पत्ति सृजना गरि वृद्धि गर्दै लगिनेछ । यसरी प्राप्त हुने रकमबाट बैंकको कर्जा निक्षेप अनुपात गणना गर्दा स्रोत परिचालनको रुपमा गणना गरिनेछ ।

(आ) सार्वजनिक निष्काशन गरिने धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा सार्वजनिक निष्काशनको उद्देश्य प्राप्त गर्नको लागि अपनाइने वैकल्पिक व्यवस्था : सार्वजनिक निष्काशन गरिने धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा सार्वजनिक निष्काशनको उद्देश्य प्राप्त गर्नको लागि व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

(इ) आयोजनाको संचालन स्थान, आयोजना चरणबद्ध रुपमा कार्यान्वयन गरिने भए प्रत्येक चरणमा लाग्ने खर्च, कुनै चरण समाप्त भैसकेको भए सो सम्बन्धी विवरण : सो नभएको ।

(ई) आयोजना सम्पन्न हुने, परिक्षण उत्पादन शुरु हुने र पूर्ण व्यवसायिक उत्पादन शुरु हुने अनुमानित मिति : सो नभएको ।

- (उ) संगठित संस्थाले कुनै उपकरण खरीद गरेको वा गर्न लागेको भए उक्त उपकरणको मूल्य वा प्रस्तावित मूल्य, सप्लायर्सको नाम र सप्लायर्ससँग सम्झौता भएको भए सो को मुख्य मुख्य बूँदाहरु :
सो नभएको ।
- (ऊ) कुनै पार्टीसँग प्रतिलिपी अधिकार, ट्रेडमार्क, इजाजतपत्र, रोयल्टी, सहकार्य सम्बन्धमा वा वित्तीय वा प्राविधिक सम्झौता गरिएको भए सो को प्रमुख शर्तहरु र पार्टीको नाम, ठेगाना सम्बन्धी विस्तृत विवरण :
सो नभएको ।
- (ए) उत्पादन सम्बन्धी आयोजना भए, सो को प्रकृति, प्रयोगकर्ता, प्रतिस्पर्धा, लक्षित समूह, उत्पादन क्षमता, विगत वर्षहरुको क्षमता उपभोग वा भविष्यमा गरिने क्षमता उपभोग सम्बन्धी विवरण :
सो नभएको ।
- (ऐ) आयोजनाको लागि आवश्यक कच्चा पदार्थको उपलब्धता र त्यसको श्रोत :
सो नभएको ।
- (ओ) आयोजनाको लागि आवश्यक हुने विद्युत, पानी, ग्यासको मात्रा र त्यसको श्रोत :
सो नभएको ।
- (औ) सार्वजनिक निष्काशनका लागि गरिने खर्च प्रमुख रुपमा देहायमा उल्लेखित पक्षहरुलाई दिने शुल्क सम्बन्धी विवरण:
- (१) निष्काशन तथा बिक्री प्रबन्धक :
यस विवरणपत्र मार्फत सार्वजनिक रुपले सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि नियुक्त आरविमि मर्चेन्ट बैकिङ लिमिटेड, काठमाडौं, लाई उक्त सेवा प्रदान गरे वापत एकमुष्ट रु. २,००,०००/- (अक्षरेपी दुई लाख रुपैयाँ मात्र) सेवा शुल्कको रुपमा दिइनेछ ।
 - (२) ट्रष्टी (डिबेन्चर निष्काशनको हकमा) :
डिबेन्चर ट्रष्टीको सेवा प्रदान गरे वापत आरविमि मर्चेन्ट बैकिङ लिमिटेड, काठमाण्डौलाई वार्षिक रु.१०,०००/- (अक्षरेपी दश हजार रुपैयाँ मात्र) सेवा शुल्कको रुपमा दिइनेछ ।
 - (३) प्रत्याभूतिकर्ता :
सो नभएको ।
 - (४) विज्ञहरु :
यस विवरणपत्रमा उल्लेख गरिएको प्रक्षेपित वित्तीय विवरण प्राइम कमर्सियल बैक लिमिटेड आफैले गरेको छ र यस विवरणपत्रमा उल्लेख गरिए बमोजिम तयार गरिएको वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु पुनरावलोकन गरी सो आधारमा तयार वित्तीय प्रक्षेपणका विवरण यथाथपरक रहेको भनी प्रमाणित गर्ने विशेषज्ञमा रंजीव एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेण्ट श्री रंजीव श्रेष्ठ रहनु भएको छ । उक्त सेवा प्रदान गरे वापत रंजीव एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेण्टलाई मु.अ.कर बाहेक रु.५०,०००/- (अक्षरेपी पचास हजार रुपैयाँ मात्र) सेवा शुल्कको रुपमा दिइएको छ ।
 - (५) लेखापरीक्षक :
आ.व.२०७७/७८ का लेखापरीक्षण श्री सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सका श्री सुजन काफ्ले गर्नुभएको थियो र आ.व.२०७८/७९ को लागि पनि श्री सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सलाई नै बैकको मिति २०७८/०९/०६ गते बसेको १४औं वार्षिक साधारण सभाले लेखापरीक्षकको रुपमा पुनः नियुक्त गरेको छ ।
- ग. सार्वजनिक निष्काशनबाट प्राप्त रकमलाई परियोजनामा प्रयोग गर्न पूर्व अन्य कुनै व्यवस्था गर्न लागिएको छ भने तत् सम्बन्धी विवरण :
सो नभएको ।
- घ. प्रिमियममा धितोपत्र जारी गर्ने भएमा प्रिमियम थप्नु पर्ने कारण र औचित्य : प्रिमियम थप नगरिएको ।
- ङ. धितोपत्रको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी व्यवस्था :
- (अ) अत्याधिक माग वा न्यून माग भएको अवस्थामा बाँडफाँडको प्रकृया,
यस विवरणपत्र मार्फत जारी गरिएका ऋणपत्र जारी संख्या भन्दा बढी संख्यामा ऋणपत्र खरिदको लागि दरखास्त प्राप्त हुन आएमा नेपाल धितोपत्र बोर्डको प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था अनुसार ऋणपत्रहरु बाँडफाँड गरिनेछ र ऋणपत्र बाँडफाँड सम्बन्धी सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गरिनेछ । यदि निष्काशन गरिएको ऋणपत्रको संख्या भन्दा कम ऋणपत्र खरिदको लागि दरखास्त प्राप्त हुन आएमा नेपाल धितोपत्र बोर्डको प्रचलित व्यवस्था तथा निर्देशन बमोजिम सञ्चालक समितिले निर्णय गरी बिक्री वितरण तथा बाँडफाँड गरिनेछ । कुनै एक समूहबाट निष्काशन गरिएको ऋणपत्र भन्दा बढीको आवेदन प्राप्त भई अर्को समूहमा निष्काशन गरिए भन्दा कम ऋणपत्र खरिदका लागि आवेदन प्राप्त हुन आएमा बढि माग भए बराबरको ऋणपत्र अर्को समूहमा थप गरि बाँडफाँड गरिने छ ।
 - (आ) अत्याधिक माग भएको वा बाँडफाँड नभएको अवस्थामा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्था :
“धितोपत्र खरीद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” अनुरूप सि-आस्वा (C-ASBA) सदस्य बैक तथा वित्तीय संस्थाबाट मात्र आवेदन दिन सक्नेछ र आवेदकहरुको सम्बन्धित बैक तथा वित्तीय संस्थाले नै बाँडफाँडमा नपर्ने लगानीकर्ताको धितोपत्र खरीदको आवेदन बमोजिम रोक्का राखेको खाताको रकम मात्र रोक्का फुकुवा गरिदिनेछ ।
 - (इ) निवेदन साथ प्राप्त रकमको फिर्ता भुक्तानीमा ढिलाई भएमा दिइने व्याजदर :
उपरोक्त व्यवस्था सि-आस्वा (C-ASBA) सदस्य बैक तथा वित्तीय संस्थाबाट आवेदन दिने आवेदकहरुको हकमा लागु हुने छैन । तथा व्यक्तिगत तवरबाट निवेदन दिने आवेदकहरुको हकमा प्रचलित कल निक्षेपको न्यूनतम व्याजदर प्रदान गरिनेछ ।

(ई) धितोपत्र बाँडफाँड तथा प्रमाणपत्र जारी सम्बन्धी प्रकृया र समयवधि :

निष्कासन गरिने साधारण शेयर प्रचलित धितोपत्र निष्कासन निर्देशिका, तथा प्रचलित शेयर बाँडफाँट सम्बन्धी व्यवस्था अनुसार डिबेन्चरको बाँडफाँट गरी तोकिएको समयवधि भित्र डिम्याट खातामा जम्मा गरिनेछ ।

यस विवरणपत्र अनुसार जारी गरिएको डिबेन्चरहरु धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ तथा नेपाल धितोपत्र बोर्डको प्रचलित व्यवस्था अनुसार निर्धारित समय भित्र बाँडफाँड गरी पूर्ण वा आंशिक रूपमा स्वीकृत/अस्वीकृत भएको व्यहोरा जनाइ प्रचलित व्यवस्था अनुसार निर्धारित अवधिभित्र बाँडफाँडबाट कायम भएका ऋणपत्रधनीहरुलाई धितोपत्र डिम्याट खातामा स्थानान्तरण गरिनेछ साथै व्याज भुक्तानी गर्ने सम्बन्धमा ऋणपत्रधनीहरुको डिम्याट खातामा उल्लेख भएको बैंक खाता मार्फत भुक्तानी गर्ने प्रबन्ध सम्बन्धित शेयर रजिष्ट्रार वा स्वयं कम्पनी आफैले प्रबन्ध गर्ने छ ।

(उ) धितोपत्र सूचीकरण भई सकेको भए, त्यस्तो धितोपत्र सूचीकरण गरिएको धितोपत्र बजारको नाम र धितोपत्रको कारोवार शुरुहुनको लागि संगठित संस्थाले पूरा गर्नुपर्ने शर्तहरु सम्बन्धी विवरण :

सो नभएको ।

(ऊ) धितोपत्र सूचीकरण भैनसकेको भए, संगठित संस्थाले निष्काशन तथा बिक्री गरिने धितोपत्र प्रचलित ऐन नियम अनुसार सहज खरीद, बिक्री वा विनिमय हुन सक्ने गराउनका लागि गरिने व्यवस्था सम्बन्धी विवरण :

निष्कासन गरिने ऋणपत्रको बाँडफाँट पश्चात धितोपत्र निष्कासन निर्देशिकामा भएको व्यवस्था अनुसार निर्धारित अवधिभित्र सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिने धितोपत्र सूचीकरण गराई ऋणपत्र खरिद बिक्रीको व्यवस्था मिलाइने छ ।

च. प्रत्याभूति सम्बन्धी विवरण :

(अ) धितोपत्र प्रत्याभूति गर्ने संगठित संस्थाको नाम, ठेगाना र प्रत्याभूति गर्ने धितोपत्रको संख्या र रकम :

सो नभएको ।

(आ) धितोपत्र प्रत्याभूतिकर्तासँग गरिएको सम्झौताको मुख्य मुख्य बुँदाहरु :

सो नभएको ।

छ. आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु :

सर्वसाधारणको हकमा :

(अ) धितोपत्रवालाको अधिकार तथा प्रतिवन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, लाभांश, हकप्रद शेयर, धितोपत्रवालाको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा धितोपत्रको खारेजी आदि सम्बन्धी विवरण :

धितोपत्रवालाको अधिकार तथा प्रतिवन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, धितोपत्रवालाको अधिकारमा परिवर्तन नगर्न प्रकृया तथा धितोपत्र खारेजी आदि सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ/गरिनेछ ।

साथै यस विवरण-पत्र अनुसार निष्काशन गरिएको ऋणपत्र खरिदको लागि आवेदन गरी ऋणपत्र बाँडफाँड भए पश्चात् कायम ऋणपत्रधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र मतदान गर्न पाउने छैनन्।

(आ) नियमावली, प्रबन्धपत्र प्राप्त गर्ने वा हेर्न सकिने ठाउँ, भुक्तानी गर्ने तरिका, लिनुपर्ने न्यूनतम धितोपत्र संख्या र सो भन्दा माथि लिने भएमा कुन गुणाङ्कमा लिन सकिने हो सो सम्बन्धी विवरण :

१. कम्पनीको प्रबन्ध-पत्र तथा नियमावली रजिष्टर्ड केन्द्रीय कार्यालय, काठमाडौं जिल्ला, काठमाण्डौ महानगरपालिकावडा नं.२८, कमलपोखरी, काठमाण्डौ, नेपालमा र यस निष्काशन कार्यका लागि नियुक्त धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड, काठमाडौंमा कार्यालय समयभित्र सम्पर्क राखी प्राप्त गर्न सकिने छ ।

२. प्रत्येक आवेदकले कम्तीमा २५ किता र अधिकतम ५,००,००० किता डिबेन्चर खरिदका लागि आवेदन दिन सकिनेछ । न्यूनतम किता भन्दा बढी किताका लागि आवेदन गर्न चाहेमा १ अङ्गले भाग जाने संख्यामा अधिकतम ५,००,००० किताको सिमा भित्र आवेदन गर्न सकिनेछ ।

३. यस विवरणपत्र मार्फत निष्काशन गरिने डिबेन्चर खरिदका लागि दरखास्त दिँदा दरखास्तवालाले दरखास्त साथ आफूले खरिद गर्न चाहेको ऋणपत्र संख्याको प्रति ऋणपत्र वापत रु.१,०००/-का दरले हुन आउने एकमुष्ट रकम यस निष्काशनको लागि तोकिएको सि-आस्वा (C-ASBA) सदस्य रहेको बैंक तथा वित्तीय संस्थामा जम्मा गरी आवेदन दिन सक्नेछन् ।

(इ) आवेदन दिँदा पालन गर्नुपर्ने शत, बन्देजहरु :

१. कुनै पनि नेपाली नागरिक तथा संगठित संस्थाले यस विवरणपत्र अनुसार जारी गरिने ऋणपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् । निष्काशित सम्पूर्ण धितोपत्रका लागि सर्वसाधारण नेपाली नागरिकबाट आवेदन नआएको खण्डमा मात्र नेपाली संघ संस्था वा कम्पनीले आवेदन दिन मिल्नेछ र सो को जानकारी निष्काशन तथा बिक्री प्रबन्धकले सार्वजनिक सूचना मार्फत जानकारी गराउनेछ ।

२. दरखास्त दिँदा सि-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन फारम बुझाउनु पर्नेछ र सोही संस्थाबाट उपलब्ध गराईने आवेदन फारममा उल्लेखित सम्पूर्ण विवरणहरु स्पष्ट रूपमा उल्लेख गर्नु पर्ने छ । सो सम्बन्धी अन्य प्रकृया तथा शुल्क सम्बन्धी व्यवस्था सम्बन्धित सि-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालयको सूचना पाटी, वेबसाईट वा राष्ट्रिय स्तरको दैनिक पत्रपत्रिकामा प्रकाशित गरी तोके बमोजिम हुनेछ ।

३. आवेदकहरुले आवेदन दिँदा आस्वा सदस्य बैंकहरुमा रहेको आवेदन वापतको रकम रोक्का राखिने खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्क्रिय रहेको हुनुहुदैन ।

४. संयुक्त रूपमा ऋणपत्र खरिद गर्न चाहने दरखास्तवालाहरुले बढीमा दुई जनाको नाममा दरखास्त दिन सक्नेछन् । यसरी संयुक्त रूपमा दरखास्त दिने दरखास्तवालाहरुले ऋणपत्र खरिद गर्नका लागि छुट्टै दरखास्त दिन पाइने छैन । संयुक्त रूपमा आवेदन दिने दरखास्तवालाहरूसँग पत्राचार वा अन्य कुनै कार्य गर्दा दरखास्त फारममा पहिलो नाम उल्लेख भएको व्यक्तिसँग गरिनेछ ।

५. एक व्यक्तिले आफूले खरिद गर्न चाहेको ऋणपत्रको लागि एक भन्दा बढी दरखास्त दिने पाइने छैन । यदि एक व्यक्तिको नाममा एक भन्दा बढी आवेदन प्राप्त हुन आएमा सम्पूर्ण दरखास्तलाई रद्द गरिनेछ ।

६. एक व्यक्तिले रु.५,००,०००/- (अक्षरूपी रु. पाँच लाख) भन्दा बढीको आवेदन दिँदा स्थायी लेखा नम्बर (PAN) पेश गर्न पर्नेछ ।

७. रितपूर्वक प्राप्त नभएको दरखास्त फारमलाई ऋणपत्र बाँडफाँडमा समावेश गरिने छैन र सो को जिम्मेवार दरखास्तवाला स्वयं हुनेछ ।

८. धितोपत्र खरिदको लागि दरखास्त दिँदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरीद गरेको धितोपत्र वापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा निष्काशन तथा विक्री प्रबन्धकले त्यस्तो दरखास्त फारमलाई रद्द गरिने हुँदा सो कुराको जानकारी आवेदक स्वयंले बुझ्नु पर्नेछ ।

व्यक्तिगत तवर (Private Placement)को हकमा:

(अ) निष्काशन गरिने डिबेन्चर संख्या :

दस वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएको रु.२ अर्ब५० करोड बराबरको प्रति डिबेन्चर रु. १,०००/- अंकित मूल्यका २५,००,००० किता मध्ये १५लाख किता डिबेन्चरले हुन आउने कुल रु.१ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवर (Private Placement)बाट विक्री गरिने ।

(आ) लिनुपर्ने न्यूनतम डिबेन्चर संख्या र दरखास्त साथ पठाउनु पर्ने पेशकी रकम:

यस विवरण मार्फत निष्काशन गरिने डिबेन्चर खरिदका लागि दरखास्त दिँदा दरखास्तवालाले कम्तीमा २५ र सोभन्दा बढीका लागि आवेदन गर्न चाहेमा १ अङ्गले भागजाने संख्यामा दरखास्तसाथ आफूले खरिद गर्न चाहेको ऋणपत्र संख्याको प्रति ऋणपत्र वापत रु. १,०००/-का दरले हुन आउने एकमुष्ट रकम यस निष्काशनको लागि यस बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धक आरविबिमर्चेन्ट बैंकिङ्ग लिमिटेड, काठमाडौंमा जम्मा गरी आवेदन दिन सक्नेछन् ।

(इ) डिबेन्चर विक्री खुल्ला अवधि :

यस निष्काशन व्यक्तिगत तवरबाट गरिने भएकोले धितोपत्र बोर्डबाट स्वीकृति पश्चात खुल्ला हुनेछ र सार्वजनिक निष्काशन संगै बन्द हुनेछ ।

(ई) डिबेन्चर खरिदका लागि पुर्ण आवेदन प्राप्त नभई बाँकी रहन गएका डिबेन्चरहरुको विक्री गर्ने सम्बन्धी व्यवस्था :

डिबेन्चर खरिद खुल्ला अवधिमा सम्पूर्ण डिबेन्चर विक्री नभई बाँकी रहन गएमा त्यसरी बाँकी रहन गएका डिबेन्चरहरुको सम्बन्धमा सार्वजनिक निष्काशन गर्न लागिएको डिबेन्चरको सार्वजनिक निष्काशन (Public Issue) मार्फत विक्री गरिनेछ ।

(उ) डिबेन्चर खरिद गर्न चाहने आवेदकहरुले पालना गर्नुपर्ने मुख्य कुराहरु :

- कुनै पनि नेपाली संघ संस्थाले यस विवरण अनुसार जारी गरिने ऋणपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् । आवेदकले आफूले लिन चाहेको ऋणपत्र, अधिकतम सिमा खुल्ने गरि यहि बैंकको विक्री प्रबन्धक तथा बैंकलाई लिखित रुपमा निवेदन पेश गर्नुपर्ने छ ।
- आवेदन दिँदा आफूले खरिद गर्न चाहेको ऋणपत्र संख्या र त्यसको रकम खुलाई आवेदन दिनुपर्नेछ ।
- आवेदन फारम नेपाली वा अंग्रेजी कुनै एक भाषामा पेश गर्नुपर्नेछ ।
- आवेदकले आवेदनसाथ आफूले खरिद गर्न चाहेको ऋणपत्र संख्याको प्रति ऋणपत्र रु. १,०००/- को दरले हुन आउने रकम बराबरको आरविबिमर्चेन्ट बैंकिङ्ग लिमिटेड, काठमाडौंको नाममा खिचिएको बैंक ड्राफ्ट/चेक संलग्न भएको हुनुपर्नेछ । यसरी बैंक ड्राफ्ट/चेक मार्फत रकम बुझाउनु हुने आवेदकहरुले आवेदनमा सो ड्राफ्टको नम्बर र ड्राफ्टको पछाडि आवेदकको नाम अनिवार्य रुपमा खुलाउनु पर्नेछ । यसको अलावा, आरविबिमर्चेन्ट बैंकिङ्ग लिमिटेड, काठमाडौं वा बैंकको नाममा A/C Transfer गरी Credit Advice निवेदनको साथमा संलग्न पनि गर्न सक्ने छ ।
- कम्पनी वा संस्थाले ऋणपत्रका लागि आवेदन दिँदा कम्पनी वा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि र लगानी गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय समावेश गरेको हुनुपर्नेछ ।
- रु.१,००,०००/- सम्मको लागि आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र सोभन्दा बढी रकमको लागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा आवेदनमा आफ्नो स्थायी लेखा नम्बर (PAN)खुलाउनुपर्नेछ । यस अतिरिक्त रु.१०,००,०००/- वा सोभन्दा बढी रकम आवेदन दिने आवेदकहरुले आफूले आवेदन दिँदा जम्मा गरेको रकम सम्पत्ति शुद्धीकरण ऐनको बखिलाप हुने गरी आर्जन नगरेको भनी उद्घोषण गर्नुपर्नेछ ।

११. सम्बन्धित पक्ष बीचको कारोबार सम्बन्धी विवरण :

कम्पनी र निम्नलिखित पक्ष बीच विगत १ वर्षको अवधिमा कुनै प्रकारको वस्तुगत कारोबार भएको वा कुनै कारोबार गर्न प्रस्ताव गरिएको भए कारोबारमा संलग्न व्यक्तिहरुको नाम, तिनीहरुको संस्थासँगको सम्बन्ध, कारोबारको प्रकृति र रकम सम्बन्धी विवरण:

(क) संगठित संस्थाको कार्यकारी अधिकृत वा सञ्चालकको रुपमा रहेको व्यक्ति :

कारोबार नभएको ।

(ख) आधारभूत शेयरधनी :

कारोबार नभएको ।

(ग) खण्ड (क) र (ख) मा उल्लेखित कुनै व्यक्तिको एकाघर परिवारको सदस्य :

कारोबार नभएको ।

(घ) संगठित संस्थाको कार्यकारी अधिकृत वा सञ्चालक वा आधारभूत शेयरधनीले ३० प्रतिशतवा सो भन्दा बढी मताधिकार हुने गरी शेयर स्वामित्व ग्रहण गरेको कम्पनी वा संगठित संस्था :

कारोबार नभएको ।

(ङ) संगठित संस्थाको वा यसको सहायक कम्पनीले हालको सञ्चालक वा निजको एकाघर परिवारको सदस्यका लागि कुनै कारोबार वा सम्झौता गरेको छ भने सो वा विवरणपत्र प्रकाशन गर्नु भन्दा ३ वर्ष अगाडिको अवधिमा वित्तीय संस्थाका सञ्चालक वा सञ्चालकको एकाघर परिवारको सदस्यका लागि कुनै कारोबार वा सम्झौता गरेको भए सो कुरा :

कारोबार नभएको ।

(च) कुनै सञ्चालक वा सञ्चालकको एकाघर परिवारको सदस्यलाई कुनै ऋण दिएको वा निजसँग लिएको भए उक्त ऋण सम्बन्धी विस्तृत विवरण जस्तै ऋण बापत लिएको रकम, ऋणको व्याजदर, ऋण लिएको मिति, ऋण भुक्तानी अवधि आदिको विवरण :

कारोबार नभएको ।

१२. विदेशी लगानी र व्यवस्थापन सम्बन्धी विवरण :

सो नभएको ।

१३. सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन गर्ने भएमा सो सम्बन्धी विवरण :

(क) संगठित संस्थाको विगत तीन आ.व.को प्रत्येक त्रैमासिक अवधिको उच्चतम, न्यूनतम र अन्तिम बजार मूल्यका साथै कारोबार भएको शेयर संख्या :
प्राइम बैंक लिमिटेडको शेयर मिति २०६६/१२/३० मा मात्र नेपाल स्टक एक्सचेन्जमा लिमिटेडमा सुचीकरण भइ कारोबार भइरहेको ।

आर्थिक वर्ष	अधिकतम शेयर मूल्य (रु.)	न्यूनतम शेयर मूल्य (रु.)	अन्तिम बजार मूल्य (रु.)	शेयर कारोबार संख्या
०७५/७६				
२०७५ असोज मसान्त	३५२	२७६	३३२	१४,२८,७०७
२०७५ पौष मसान्त	३५०	२९४	३२८	८,५१,७५८
२०७५ चैत्र मसान्त	३३८	३०२	३३०	१०,७५,९६७
२०७६ असार मसान्त	३९७	२७१	२७८	२४,५५,४९२
०७६/७७				
२०७६ असोज मसान्त	२९३	२५६	२६२	६,३४,१८६
२०७६ पौष मसान्त	२८६	२३३	२६०	१४,५५,१४०
२०७६ चैत्र मसान्त	२५२	२४५	२५२	३९,११,६७१
२०७७ असार मसान्त	२६६	२११	२५५	५,६९,६०३
०७७/७८				
२०७७ असोज मसान्त	३१६	२५७	२८७	४७,७८,३९७
२०७७ पौष मसान्त	४६८	२८५	४४२	१,५७,७१,९०९
२०७७ चैत्र मसान्त	४९५	४०९	४५१	१,००,७९,२१७
२०७८ असार मसान्त	४९८	४१३	४७९	९१,६८,८७३
०७८/७९				
२०७८ असोज मसान्त	५४०	४४०	४७९	९०,४३,७८५
२०७८ पौष मसान्त	४९८	३१०	३७२	४३,१५,३७०

(स्रोत <http://www.nepalstock.com.np/>)

ख) धितोपत्र बोर्डमा विवरणपत्र दर्ताका लागि प्रस्तुत गर्नुभन्दा ६ महिना अगाडिको अवधिको मासिक रुपमा उच्च, न्यून र अन्तिम मूल्यका साथै प्रत्येक महिनामा कारोबार भएको कुल दिन र कुल कारोबार भएको धितोपत्रको संख्या :

महिना	अधिकतम शेयर मूल्य (रु.)	न्यूनतम शेयर मूल्य (रु.)	अन्तिम बजार मूल्य (रु.)	शेयर कारोबार संख्या हजारमा	कारोबार दिन
२०७७ पौष	४६८	३७४	४४२	६,३८६	२१
२०७७ माघ	४८२	४३६	४६७	५,४२४	२०
२०७७ फागुन	४९५	४०९	४३६	२,९५४	१८
२०७७ चैत्र	४५२	४१०	४५१	१,६९९	२१
२०७८ बैशाख	४८४	४१३	४३०	१,७३६	२१
२०७८ जेठ	४९८	४३०	४८४	४,६५५	२१
२०७८ असार	४९८	४१३	४७९	४६,८१४	६५

नोट :शेयरको अद्यावधिक बजार मूल्य नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रकाशित गर्ने बजार मूल्यसूचि मार्फत जानकारी लिन सकिनेछ ।

१४. पछिल्लो डिबेन्चर निष्काशनको अनुमान तथा उपलब्धी सम्बन्धी विवरण

बैंकले यस भन्दा अगाडि “८.७५% प्राइम डिबेन्चर २०८५” नामक ऋण पत्र जारी गरेकोमा प्रक्षेपित वित्तिय विवरणहरु सार्वजनिक गरेको थियो । बैंकको वास्तविक वित्तिय विवरणहरु प्रक्षेपित विवरण भन्दा धेरै फरक नभएको जसको विस्तृत विवरण निम्न अनुसार रहेको छ ।

वित्तिय अवस्था

रु. दश लाखमा

सम्पत्ति	आ.व. २०७७/७८		फरक प्रतिशत	कारण
	प्रक्षेपित	वास्तविक		
नगद तथा नगद समान	७,९२२	७,८६५	(०.७३)	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात र लिनुपर्ने	८,५८९	१०,४९८	१८.१८	
बैंक तथा वित्तीय संस्थामा मौज्दात	२,७१२	४,७६७	४३.११	तरलता सहजका कारण अरु बैंक तथा वित्तीय संस्थामा रहेको बैंक व्यालेन्समा बृद्धि
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	
अन्य व्यापारिक सम्पत्तिहरु	-	-	-	
वित्तीय संस्थालाई कर्जा सापट	४,५३१	६,०९८	२५.६९	विपन्न वर्गमा यस बैंकले गरेको लगानीमा बृद्धि

ग्राहकलाई कर्जा सापटी	१२७,६५४	१३५,३८४	५.७१	
लगानी सुरक्षणपत्र	२५,०८३	२३,४२७	(७.०७)	
चालु कर सम्पत्ति	१,४५७	२८८	(४०५.८०)	कर दायित्व र सम्पत्ति मिलान गरिएको
सहायक कम्पनीमा लगानी	-	-	-	
सम्बद्ध कम्पनीमा लगानी	६६	४६	(४३.४२)	सम्बद्ध कम्पनीको वर्गीकरणमा परिवर्तन भएकाले
लगानी सम्पत्ति	४७४	३६६	(२९.५९)	प्रक्षेपित भन्दा बढी लगानी सम्पत्तिको विक्री
सम्पत्ति तथा उपकरण	१,१७२	१,०४८	(११.८२)	
ख्याती तथा अमूर्त सम्पत्ति	९	२३	६०.४७	नयाँ अमूर्त सम्पत्ति किनेको कारण
स्थगन कर सम्पत्ति	८९	३५	(१५४.७२)	लेखा परिक्षण पश्चात आयकर २०५८ अनुसार पुनः गणना गरिएको
अन्य सम्पत्तिहरु	१,३०८	६९३	(८८.६६)	अन्य सम्पत्तिको वर्गीकरणमा फरक परेकाले
जम्मा सम्पत्ति	१८१,०६७	१९०,५३७	४.९७	
दायित्व				
बैंक तथा वित्तीय संस्थालाई तिन बाँकी	१५,०५६	६,०४२	(१४९.१७)	वित्तीय संस्थाहरुको निक्षेपमा कमि आएकोले
नेपाल राष्ट्र बैंकलाई तिन बाँकी	१,०५७	२,३६१	५५.२३	ने.रा.बैंकबाट पुर्नकर्जामा वृद्धि भएकाले
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	
ग्राहकबाट निक्षेप	१३५,५०३	१५४,१४०	१२.०९	गत वर्ष प्राप्तिको कारण यस वर्ष व्यापार व्यवसायमा वृद्धि
सापटी (Borrowing)	-	-	-	
चालु कर दायित्व	१,२६७	-	१००.००	कर दायित्व र सम्पत्ति मिलान गरिएको
व्यवस्था	-	-	-	
स्थगन कर दायित्व	-	-	-	
अन्य दायित्व	१,७१५	१,६१२	(६.३९)	
जारी गरिएको ऋण पत्र	३,५००	२,४४१	(४३.३९)	जारी ऋणपत्र सबै विक्री नभएको कारण
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	
जम्मा दायित्व	१५८,०९८	१६६,५९६	५.१०	
ईक्विटी				
शेयर पूँजी	१५,५२४	१६,०८३	३.४८	
शेयर प्रिमियम	-	-	-	
संचित मुनाफा	१,७३८	२,७१९	३६.०८	नफामा उल्लेख्य वृद्धि भएकाले
जगेडा कोष	५,७०८	५,१३९	(११.०७)	
ईक्विटी धारकलाई वितरणयोग्य ईक्विटी	२२,९६९	२३,९४२	४.०६	
गैर नियन्त्रण स्वाथ	-	-	-	
जम्मा ईक्विटी	२२,९६९	२३,९४२	४.०६	
जम्मा दायित्व र ईक्विटी	१८१,०६७	१९०,५३७	४.९७	

नाफा नोक्सान हिसाब

रु. दश लाखमा

विवरण	आ.ब. २०७७/७८		फरक प्रतिशत	कारण
	प्रक्षेपित	वास्तविक		
व्याज आमदानी	१५,३३४	१४,०१०	(९.४५)	आधार दरको उतारचढाव

व्याज खर्च	९,७९९	८,०६९	(२१.५६)	निक्षेपको व्याजदरमा उतारचढाव
खुद व्याज आम्दानी	५,५३५	५,९४९	६.९६	
शुल्क तथा कमिशन आम्दानी	१,०८३	१,४०८	२३.०९	गत वर्ष प्राप्तीको कारण यस वर्ष व्यापार व्यवसायमा वृद्धि
शुल्क तथा कमिशन खर्च	८४	१०५	२०.२१	कमिशनको आम्दानी बढेकोले खर्चमा पनि वृद्धि
खुद शुल्क र कमिशन आम्दानी	९९९	१,३०३	२३.३२	
खुद व्याज, शुल्क र कमिशन आम्दानी	६,५३५	७,२५२	९.८८	
खुद कारोबार आम्दानी	४०१	३२१	(२४.८२)	विदेशी मुद्राको कारोबारबाट हुने आम्दानीमा कमी
अन्य सञ्चालन आम्दानी	१४२	२७०	४७.३५	गैर बैकिङ्ग सम्पत्ति विक्रीबाट आम्दानी
कुल सञ्चालन आम्दानी	७,०७८	७,८४३	९.७५	
ऋण र अन्य नोक्सानको लागि हानी/(फिर्ता)	७९९	७६९	(३.८६)	
खुद सञ्चालन आम्दानी	६,२७९	७,०७३	११.२३	
सञ्चालन खर्च		-	-	
कर्मचारी खर्च	१,३०६	१,५९१	१७.९३	नाफामा वृद्धिका कारण कर्मचारी बोनसमा वृद्धि
अन्य सञ्चालन खर्च	५९७	६१२	२.५०	
ढासकट्टी र परिशोधन	१५४	१८४	१६.४८	शाखा संजालमा वृद्धिका कारण
सञ्चालन नाफा	४,२२३	४,६८५	९.८७	
गैर सञ्चालन आम्दानी	-	-	-	
गैर सञ्चालन खर्च	-	-	-	
आयकर अधिको नाफा	४,२२३	४,६८५	९.८७	
आयकर खर्च		-	-	
यस आ.व. को कर	१,२६७	१,५०३	१५.६८	आयकर अधिको नाफामा वृद्धिका कारण
स्थगन कर	-	(८६)	१००.००	लेखा परिक्षण पश्चात आयकर २०५८ अनुसार पुनः गणना गरिएको
यस आ.व. को नाफा	२,९५६	३,२९८	९.५६	

१५. परामर्शदाता/विशेषज्ञ सम्बन्धी विवरण :

(क) लेखापरीक्षक/ प्रमुख बैंक, निष्काशन कार्य संग संलग्न बैंक, प्रक्षेपित वित्तीय विवरण ठीक छ भनी प्रमाणित गर्ने विज्ञ आदिको नाम तथा ठेगाना

- **लेखापरीक्षक :**
बैंकको आ.व.२०७७/७८ को आम्दानी खर्च हिसाब तथा वित्तीय अवस्थाको लेखापरीक्षण श्री सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेण्ट्सले गरेको छ। उक्त आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन अनुसूचीमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७८/०७९ को लागि श्री सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेण्ट्सलाईनै नियुक्त गरिएको छ।
- **निष्काशन बैंक (Bankers to the Issue):**
यस विवरणपत्र मार्फत निष्काशित ऋणपत्रहरूको लागि निष्काशन बैंक (Banker to the Issue)को रुपमा प्राइम कमर्सियल बैंक लिमिटेडलाई तोकिएको छ।
- **वित्तीय प्रक्षेपणको विवरण तयार पार्ने विज्ञ :**
यस विवरणपत्रमा उल्लेख गरिएको वित्तीय विवरण तयार पार्ने विज्ञमा निष्काशन बैंक आफैं रहेको छ।
- **वित्तीय प्रक्षेपणको अनुमान तथा आधारहरू पुनरावलोकन गरी विवरण ठीक छ भनी प्रमाणित गर्ने विज्ञ:**
यस विवरणपत्रमा उल्लेख गरिए बमोजिम तयार गरिएको वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरू पुनरावलोकन गरी सो आधारमा तयार गरिएका वित्तीय प्रक्षेपणका विवरण यथार्थपरक रहेका भनी प्रमाणित गर्ने विशेषज्ञमा रञ्जीव एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेण्ट श्री रञ्जीव श्रेष्ठ रहनु भएको छ।

(ख) माथि खण्ड (क)मा उल्लेखित संस्था वा व्यक्तिसँग भएको सहमतिका मुख्य मुख्य बुँदा तथा शर्तहरू :

- **लेखापरीक्षक :**
लेखापरीक्षकले बैंकको आ.व. २०७७/७८ को लेखापरीक्षण गरी प्रतिवेदन पेश गर्ने।
- **निष्काशन बैंक (Bankers to the Issue):**
फिर्ता भुक्तानी गर्दा कुनै प्रकारको भन्फट नहोस भन्ने समेत उद्देश्यले निष्काशित ऋणपत्रमा लगानीकर्ताहरूबाट प्राप्त लगानी रकम निष्काशन बैंक (Bankers to the Issue) मा खोलिएको ऋणपत्र खातामा जम्मा गरी सो को संयुक्त सुरक्षण निष्काशन कम्पनी तथा धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको रहनेछ।
खाता नम्बर निम्न बमोजिम रहनेछ :
खाता रहेको बैंक : प्राइम कमर्सियल बैंक लिमिटेड

खाताको नाम : RBBMBL-PRIME DEBENTURE 2088

खाता नम्बर : 00106446CA

खाता रहेको शाखा : कमलपोखरी, काठमाण्डौ

१६. परियोजना सम्पन्न गर्नको लागि सार्वजनिक निष्काशन बाहेक अन्य वित्तीयस्रोतहरु प्रयोग गरिएको छ/छैन, तत् सम्बन्धी विवरण :
सो नभएको ।

१७. मुद्दा तथा विवाद सम्बन्धी विवरण :

(क) संगठित संस्थाको तरलता, मौज्जात, कार्य संचालनमा तात्त्विक असर पर्ने खालको कुनै मुद्दामामिला वा विवाद भए सो सम्बन्धी विवरण तथा उपरोक्त मुद्दा वा विवादको कारणबाट पर्न सक्ने प्रभाव सम्बन्धमा व्यवस्थापनको धारणा : सो नभएको

(ख) संगठित संस्थालाई असर पर्ने गरी संस्थाको संस्थापक/सञ्चालकले वा बैकलाई दायर गरिएको मुद्दा सम्बन्धी विवरण :
सो नभएको

(ग) विगत पाँच वर्षमा संगठित संस्थाको कुनै संस्थापक/सञ्चालक कालोसूचीमा परेको वा कुनै नैतिक वा आर्थिक कारणबाट कुनै नियमन निकाय वा अदालतले सजाय गराएको भए, त्यस्तो संस्थापक/सञ्चालकको नाम र सजाय गर्ने नियमन निकाय वा अदालतको नाम सम्बन्धी विवरण :
सो नभएको ।

(घ) संगठित संस्था बैंक वा वित्तीय संस्थामा ऋण नतिरी डिफल्ट भएको, नियम अनुसारको शुल्क नतिरेको, धितोपत्रवालाहरुको कुनै रकम भुक्तानी नगरिएको भए तत् सम्बन्धी विवरण :
सो नभएको ।

१८. गुनासो सुन्ने र समाधान गर्ने प्रकृया :

निष्काशित धितोपत्र सम्बन्धी लगानीकर्ताहरुको गुनासो तथा सुझाव सुन्न तथा सो को समाधानका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा एक कक्षको व्यवस्था गरिएको छ । लगानीकर्ताहरुले देहाय बमोजिमको माध्यम मार्फत आफ्नो गुनासो तथा सुझाव प्रेषित गर्न सक्नेछन् । सम्पर्क व्यक्ति : मधुरेन्द्र साह, सम्पर्क नं.: ०१-५३४०९३२, ०१-५३४०९३३

१९. नगद नलिई कसैलाई धितोपत्र निष्काशन गरिएको छ भने त्यस्तो व्यक्ति वा समूहको नाम, खरीद गरिएको सम्पत्ति वा सेवा सम्बन्धीविवरण, निष्काशन गरिएको धितोपत्रको संख्या र दर सम्बन्धी विवरण :
सो नभएको ।

२०. ऋणपत्र निष्काशन सम्बन्धी विवरण :

(क) यस विवरण-पत्रमार्फत निष्काशन गर्न लागिएको “१०% प्राइम डिबेन्चर २०८८” सम्बन्धी विवरण देहाय बमोजिम रहेको छ:

(अ) ऋणपत्र निष्काशनको शर्त, बन्देजहरु :

ऋणपत्र निष्काशन सम्बन्धी शर्त र बन्देज यस विवरणपत्रको बुँदा नम्बर १०(छ)(इ)मा उल्लेख गरिएकोछ ।

(आ) ऋणपत्रको अवधि (Maturity Period) :

यस ऋणपत्रको अवधि ऋणपत्रको बाँडफाँड भएको दिनबाट दस वर्षको हुनेछ । सो अवधि पश्चात कम्पनीले यस ऋणपत्रको साँवा र अन्तिम किस्ताको तिर्न बाँकी व्याज रकम एकमुष्ट भुक्तानी गर्नेछ ।

(इ) निष्काशन गरिने ऋणपत्रको रकम :

दस वर्ष अवधि तथा वार्षिक १० प्रतिशत व्याजदर भएको रु.२ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु.१,०००/- अंकित मूल्यका २५,००,००० किता मध्ये ४० प्रतिशत अर्थात १० लाख किता डिबेन्चरले हुन आउने कुल रु.१ अर्ब ऋण पूँजी रकम (५% अर्थात ५०,००० किता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि, सार्वजनिक निष्काशन बाट बिक्री गरिने तथा ६० प्रतिशतको दरले १५ लाख किता डिबेन्चरले हुन आउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवर (Private Placement) बाट बिक्री गरिने ।

(ई) ऋणपत्र साधारण शेयरमा परिवर्तन हुने वा नहुने :

यस विवरणपत्र अनुसार निष्काशन गरिने ऋणपत्र १० (दस) वर्षको अवधि पश्चात एकमुष्ट रुपमा फिर्ता गरिने भएकाले उक्त ऋणपत्र साधारण शेयरमा परिणत नहुने ।

(उ) ऋणपत्रको व्याजदर (Coupon Interest Rate)र व्याज भुक्तानी गर्ने अवधि/समय (Interest Payment Period):

यस ऋणपत्रको वार्षिक व्याजदर १० % हुनेछ । यस ऋणपत्रमा आर्जित व्याज रकममा आयकर ऐन अनुसार कर लाग्नेछ । यस ऋणपत्रमा आर्जित व्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पौष मसान्त) र द्वितीय अर्धवार्षिक (आषाढ मसान्त) समाप्त भए पश्चात भुक्तानी दिइनेछ । व्याज रकम भुक्तानी दिँदा प्रथम अर्धवार्षिक (पौष मसान्त) समयसम्म यस ऋणपत्रमा आर्जित व्याज रकम हरेक वर्षको माघ १ गते देखि र द्वितीय अर्धवार्षिक (आषाढ मसान्त) समयसम्म यस ऋणपत्रमा आर्जित व्याज रकम उक्त वर्षको श्रावण १ गते देखि भुक्तानी गरिनेछ । साथै व्याज भुक्तानी गर्ने सम्बन्धमा ऋणपत्रधनीहरुको डिम्याट खातामा उल्लेख भएको बैंक खाता मार्फत भुक्तानी गर्ने प्रबन्ध सम्बन्धित शेयर रजिष्ट्रार वा स्वयं बैंक आफैले प्रबन्ध गर्ने छ ।

(ऊ) ऋणपत्र भुक्तानी जगेडा कोष (Debenture Redemption Reserves) सम्बन्धी व्यवस्था :

प्राइम कमर्सियल बैंक लिमिटेडले जारी गर्ने “१०% प्राइम डिबेन्चर २०८८” स्रोत परिचालनको लागी निष्काशन गर्ने हुनाले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७८ को निर्देशन नं १६ (५) ले दिएको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले स्रोत परिचालन गणना हुने गरी ऋणपत्र

जारी गरेमा भुक्तानी कोष (Capital Redemption Reserve) मा रकम जम्मा गर्न अनिवार्य नरहेकोले सो कोषमा जम्मा गर्ने व्यवस्था नरहेको ।

(ए) ऋणपत्रवालाहरूको अधिकार :

यस विवरणपत्र मार्फत निष्काशन हुने ऋणपत्र खरिद गर्ने ऋणपत्रवालाहरूलाई कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानून बमोजिम ऋणपत्रवालाहरूलाई प्राप्त हुने सम्पूर्ण हक, सुविधा प्राप्त हुनेछ । तर त्यस्ता ऋणपत्रवालाहरूलाई साधारण सभामा उपस्थित हुने तथा मतदान गर्ने अधिकार हुने छैन । कथंकदाचित बैंक टाटपल्टेमा यस विवरण-पत्रमार्फत निष्काशित ऋणपत्रको भुक्तानी निक्षेपकर्ताहरू भन्दा पछाडि मात्र हुनेछ । पुस २०७८ मा यस बैंकको कुल निक्षेप सदस्य ९,८,८५१ र कुल निक्षेप रु. १ खर्ब ६२ अर्ब ६३ करोड रहेको छ ।

(ख) संगठित संस्थाको सम्पत्तिमा ऋणपत्रवालाको हक सम्बन्धी विवरण:

यस विवरणपत्र मार्फत निष्काशन हुने ऋणपत्र बैंकको सम्पत्ति सुरक्षण नराखी निष्काशन गरिएको असुरक्षित ऋण (Unsecured Debt) भएको साथै बैंकको त्यस्तो कुनै सुरक्षित साहु नभएको र कथंकदाचित बैंक टाट पल्टिएमा अन्य साहु र निक्षेपकर्ताको भन्दा पछि मात्र भुक्तानीमा प्राथमिकता हुने गरी निष्काशन गरिएको सहायक ऋण (Subordinated Debt) भएको हुँदा प्रचलित कानूनले प्रदान गरेको बाहेक बैंकको सम्पत्तिमा ऋणपत्रवालाको कुनै निर्दिष्ट हक (Specific charge) हुने छैन ।

(ग) ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाको नाम, ठेगाना तथा कम्पनी र ट्रष्टीबीच भएको सम्झौता (Trustee Deed)का प्रमुख बुँदाहरू:

ऋणपत्र निष्काशन गर्दा ट्रष्टी नियुक्त गर्नु पर्ने व्यवस्था अनुरूप निम्नानुसार ऋणपत्र ट्रष्टीको व्यवस्था गरिएको छ ।

- बैंकले ऋणपत्र निष्काशन गरेको अवस्थाको आधारमा ऋणपत्र ट्रष्टीले ऋणपत्र बाहकको तर्फबाट ऋणपत्र बाहकको हक हितको लागि कार्य गर्नेछ ।
- ऋणपत्र बाहकको अधिकार प्रत्याभूतिको लागि ऋणपत्र ट्रष्टीले आवश्यक भएमा माथि उल्लेखितभन्दा थप सूचना माग्न सक्नेछ र बैंकले सोको विवरण उचित समयमा ऋणपत्र ट्रष्टीलाई उपलब्ध गराउनेछ ।
- बैंक खारेजी भएमा सो बखत ऋणपत्र ट्रष्टीले ऋणपत्र बाहकको सांवा रकमको सुरक्षाको लागि कानुनी प्रतिनिधिको भूमिका निर्वाह गर्नेछ । खारेजीको अवस्थामा प्राथमिकताको आधारमा निक्षेपकर्ताको रकम भुक्तानी पश्चात्मात्र ऋणपत्र बाहकलाई उसको सांवा वापतको रकम प्रदान गरिनेछ । यस सन्दर्भमा भएका प्रत्यक्ष खर्च सबै बैंकले वास्तविक खर्चको आधारमा व्यहोर्नेछ ।

(अ) ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाको नाम तथा ठेगाना :

ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थामा नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धकको प्रमाण-पत्र प्राप्त धितोपत्र व्यवसायी, श्री आरविबिमर्चेन्ट बैकिङ्ग लिमिटेड, काठमाडौं रहेको छ ।

(आ) ऋणपत्र ट्रष्टी भए बापत लिने सेवा शुल्क :

यस विवरण-पत्रमार्फत सर्वसाधारणमा तथा व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति वा संघ संस्थाहरूलाई बिक्री गरिने ऋणपत्रको ट्रष्टीको रुपमा नियुक्त श्री आरविबिमर्चेन्ट बैकिङ्ग लिमिटेड काठमाडौंलाई निजले उक्त सेवा प्रदान गरे बापत वार्षिक रु.१०,०००/- (अक्षरेपी दश हजार मात्र) रकम ट्रष्टी सेवा उपलब्ध गराएको समयावधिको लागि सेवा शुल्कको रुपमा दिइनेछ ।

(इ) ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाले तोकेको व्यक्तिको नाम तथा पद योग्यता तथा अनुभव : ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाले उक्त कम्पनीको श्री मधुरेन्द्र साहलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ । निजले एम.बि.ए. सम्मको शैक्षिक योग्यता हासिल गरी करिब ७ वर्ष भन्दा बढी बैकिङ्ग र मर्चेन्ट बैकिङ्ग क्षेत्रको कार्य अनुभव हासिल गर्नु भएको छ ।

(ई) ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाले सम्बन्धित पक्षको गुनासो सुन्ने र समाधान गर्ने सम्बन्धमा गरेको ब्यवस्था : ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाले सम्बन्धित पक्षको गुनासो सुन्ने र सो को समाधान गर्ने सम्बन्धमा तोकिएको सम्पर्क व्यक्ति मार्फत वा ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थाको कार्यालय मार्फत आवश्यक व्यवस्था गरेको छ । साथै गुनासाहरु लिखित रुपमा ऋणपत्र ट्रष्टीको रुपमा कार्य गर्ने संस्थामा जम्मा गराउनु पर्नेछ । लगानीकर्ताहरुले देहाएको माध्यम मार्फत आफ्नो गुनासो तथा सुझाव प्रेषित गर्न सक्ने छन्:

गुनासो सुन्ने अधिकारीको नाम: श्री मधुरेन्द्र साह

इमेल : madhurendra.sah@rbbmbml.com.np

फोन नं. ०१-५३४०९३२ र ०१-५३४०९३३

(उ) ऋणपत्र निष्काशन गर्ने बैंक र ऋणपत्रवालाहरूको हित संरक्षण गर्न ट्रष्टीको रुपमा काम गर्ने ऋणपत्र ट्रष्टी बीच कम्पनी ऐन, २०६३ बमोजिम सम्झौता भएको कुरा :

ऋणपत्र निष्काशन गर्ने बैंक र ऋणपत्रवालाहरूको हित संरक्षण गर्न ट्रष्टीको रुपमा काम गर्ने ऋणपत्र ट्रष्टी बीच कम्पनी ऐन, २०६३ मा भएको व्यवस्था अनुरूप सम्झौता गरिएको छ । सम्झौतामा भएका प्रमुख बुँदाहरू :

- बैंकले ऋणपत्र निष्काशन गरेको अवस्थाको आधारमा ऋणपत्र ट्रष्टीले ऋणपत्र बाहकको तर्फबाट ऋणपत्र बाहकको हकहितको लागि कार्य गर्नेछ ।
- बैंकले ऋणपत्र निष्काशन गरेको अवस्थाको आधारमा ऋणपत्र ट्रष्टीले ऋणपत्र बाहकको तर्फबाट ऋणपत्र बाहकको हकहितको लागि कार्य गर्नेछ ।
- ऋणपत्र परिपक्व भएको मितिमा रकम पुनर्भुक्तानीको व्यवस्था बैंक आफैले गर्नेछ ।
- यस सम्झौताको सम्पूर्ण शर्तहरु पालना गर्ने उत्तरदायित्व बैंकको रहेको छ । सो कार्य गर्न बैंक असमर्थ भएमा, ऋणपत्र ट्रष्टीले कम्पनी ऐन, २०६३ को धारा ३९, ४०, ४१ अनुरूपको भुमिका निर्वाह गरी ऋणपत्र बाहकको रकम पुनर्भुक्तानी गराउनेछ ।

- ऋणपत्र ट्रष्टीले ऋणपत्र बाहकहरूको हितलाई ध्यानमा राखी आफ्नो दक्षता अनुरूपको कार्य गर्नेछ । तर, ऋणपत्र बाहकले सम्झौताको दौरानमा कुनै प्रकारको हानी नोक्सानी व्यहोर्न परेमा सो उपर ऋणपत्र ट्रष्टी जवाफदेही हुने छैन ।
- यदि आवश्यक परेमा प्रचलित कानूनको अधिनमा रहेर ऋणपत्र ट्रष्टीलाई ऋणपत्र बाहकको हैसियतले उनीहरूको लगानी तथा व्याजको सुरक्षाको लागि सबै कानुनी अधिकार प्राप्त हुनेछ ।
- बैंक खारेजी भएमा, सो बखत ऋणपत्र ट्रष्टीले ऋणपत्र बाहकको सांवा रकमको सुरक्षाको लागि कानुनी प्रतिनिधिको भूमिका निर्वाह गर्नेछ । खारेजीको अवस्थामा प्राथमिकताको आधारमा निक्षेपकर्ताको रकम भुक्तानी पश्चात् मात्र ऋणपत्र बाहकलाई उसको सांवा वापतको रकम प्रदान गरिनेछ । यस सन्दर्भमा भएका प्रत्यक्ष खर्च सबै बैंकले वास्तविक खर्चको आधारमा व्यहोर्नेछ ।

(ऊ) ऋणपत्र ट्रष्टीको अधिकार र दायित्व, ऋणपत्र ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने, ऋणपत्र ट्रष्टीलाई ऋणपत्रवालाहरूको अधिकार हुने आदि व्यवस्थाहरू कम्पनी ऐन, २०६३ अनुरूप भएको कुरा :

ऋणपत्र ट्रष्टीको अधिकार र दायित्व, ऋणपत्र ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्ने, ऋणपत्र ट्रष्टीलाई ऋणपत्रवालाहरूको अधिकार हुने आदि व्यवस्थाहरू कम्पनी ऐन, २०६३ अनुरूप गरिएको छ ।

(ए) ऋणपत्र ट्रष्टी र बैंक बीच भएको सम्झौताको प्रति नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको कुरा :

ऋणपत्र ट्रष्टी र कम्पनी बीच भएको सम्झौताको प्रति नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको छ ।

(ऐ) ऋणपत्र ट्रष्टी र बैंक बीच भएको सम्झौता तथा अन्य आवश्यक व्यवस्थाहरू ऋणपत्रवालाले हेर्न वा जान्न चाहेमा सो उपलब्ध गराउने सम्बन्धमा गरिएको व्यवस्था :

ऋणपत्र ट्रष्टी श्री आरविबिमर्चेन्ट बैंकिङ्ग लिमिटेडबैंक बीच भएको सम्झौता तथा अन्य आवश्यक व्यवस्थाहरू ऋणपत्रवालाले हेर्न वा जान्न चाहेमा ऋणपत्र ट्रष्टी वा कम्पनीको रजिष्टर्ड कार्यालयमा वा धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको रजिष्टर्ड कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राखी हेर्न वा जान्न सकिने व्यवस्था गरिएको छ । ऋणपत्र ट्रष्टीको रूपमा कार्य गर्ने संस्थामा नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा विक्री प्रबन्धकको प्रमाण-पत्र प्राप्त धितोपत्र व्यवसायी रहेको छ ।

(ओ)अन्य :

- ऋणपत्र ट्रष्टीले डिबेन्चरवालाहरूको हित संरक्षण गर्ने ।
- कम्पनीले ऋणपत्र ट्रष्टीलाई आफ्नो वित्तीय कारोबारको परिष्कृत आर्थिक विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अनिवार्य रूपमा पठाउनु पर्ने ।
- ऋणपत्र ट्रष्टीले ऋणपत्रको व्याज भुक्तानी अनुगमन गर्ने ।

(घ) परिवर्तनशील ऋणपत्र जारी गरिने भएमा ऋणपत्रको परिवर्तन अनुपात, मूल्य, प्रिमियम तथा परिवर्तन मिति, मताधिकारको व्यवस्था :
सो नभएको ।

(ङ) ऋणपत्र जारी गर्नुको उद्देश्य तथा सम्पन्न हुने कार्य योजना :

कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरूलाई विस्तार गर्नका लागि आवश्यक स्रोत परिचालन गर्न र विस्तृत जानकारी बुँदा नं १० मा उल्लेख गरिएको ।

(च) जारी पूँजी चुक्ता भए/नभएको :

जारी पूँजी सम्पूर्ण चुक्ता भएको ।

(छ) यस भन्दा अगाडी जारी भएको ऋणपत्रको विवरण :

यस अघि “८.७५% प्राइम डिबेन्चर २०८५” नामको आठ वर्ष अवधि तथा वार्षिक ८.७५ प्रतिशत व्याजदर भएको रु.२,४४,७९,६३,०००/- बराबरको ऋणपत्र जारी गरेको ।

(ज) नेपाल राष्ट्र बैंकले डिबेन्चर जारी गर्नका लागि दिएको शर्तहरू :

नेपाल राष्ट्र बैंकले डिबेन्चर जारी गर्नका लागि दिएका शर्तहरू निम्नानुसार हुने छन् ।

१. प्रस्तावित ऋणपत्र कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने ।
२. ऋणपत्रको अवधि १० वर्षको हुने ।
३. ऋणपत्रको वार्षिक व्याजदर १० प्रतिशत हुनुपर्ने, ऋणपत्रमा प्रदान गरिने व्याज अर्धवार्षिक रूपले ६/६ महिना (श्रावण १ र माघ १)मा भुक्तानी गर्नुपर्ने, व्याजदर परिवर्तन गर्न नपाईने र आर्जित व्याज रकममा आयकर ऐन अनुसार लाग्ने व्यवस्था गर्नुपर्ने ।
४. बैंक विघटन भएको अवस्थामा ऋणपत्रको भुक्तानी निक्षेपकर्ता भन्दा पछि मात्र हुने ।
५. ऋणपत्र जारी भएको मितिले बढीमा ६ महिना भित्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत गर्नुपर्ने ।
६. प्राइम कमर्सियल बैंक लिमिटेड बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट उक्त ऋणपत्र धितो राखी ऋण लिन सकिने ।
७. ऋणपत्र निष्काशन गर्नु अघि विवरणपत्र यस बैंकमा दर्ता गरी सहमति लिएर मात्र प्रकाशित गर्नुपर्ने ।
८. ऋणपत्र रकम भुक्तानी गर्न सिर्जना गरिने पूँजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve) को व्यवस्था गर्न निम्नानुसार कोष सिर्जना गरेको हुनु पर्ने भनिएता पनि नेपाल राष्ट्र बैंकको निर्देशन २०७८को निर्देशन १६ को बुँदा नं ५ को ३ ले दिएको व्यवस्था अनुसार स्रोत परिचालनमा गणना गर्ने उद्देश्यले जारी गर्ने भएकोले पूँजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve) अनिवार्य नरहेको ।
९. Private Placement को आधारमा विक्री गरिने ऋणपत्रको सम्बन्धमा कुनै संघ/संस्थासंग अग्रिम सम्झौता भएको भए सो सम्झौताको प्रमाणित प्रतिलिपी नेपाल राष्ट्र बैंकमा पेश गर्नुपर्ने मा सो नभएको ।
१०. यदि कुनै पक्षले सो पक्षलाई छुट्टयाएको डिबेन्चर खरिद नगरेमा सो डिबेन्चर अर्को पक्षलाई खरिद गर्ने व्यवस्था गर्नुपर्ने ।

११. ऋणपत्रमा आवेदन गर्ने प्रत्येक आवेदकलाई निजले आवेदन गरेको रकममा आवेदन गरेको मितिदेखि बाँडफाँड हुने दिनसम्मको अवधिका लागि प्रचलित बचतको (त्यस बैंकको कुनै एक प्रकारको प्रचलितव्याजदर) व्याजदरले खण्डित अवधिको व्याज (Broken Period Interest) प्रदान गर्नुपर्ने र सो अवधिको व्याज प्रदान गरिने ।

१२. स्रोत परिचालनमा गणना गर्ने हुनाले पुँजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve) अनिवार्य नरहेको ।

२१. अग्राधिकार शेयर निष्काशन सम्बन्धी विवरण : सो नभएको ।

२२. अन्य सामान्य जानकारी :

(क) विशेषज्ञको कुनै राय भएमा, सो को विवरण:

सो नभएको ।

(ख) गत तीन आर्थिक वर्ष भित्रमा कुनै सञ्चालक, लेखापरीक्षक परिवर्तन भएको भए, सो को कारण:

सञ्चालक समितिमा परिवर्तन :

क्र.सं	नाम	कारण	आ.व
१	श्याम बहादुर श्रेष्ठ	पदावधि समाप्त भएको	२०७५/७६
२	उत्तम नारायण श्रेष्ठ	पदावधि समाप्त भएको	२०७५/७६
३	गजेन्द्र विष्ट	पदावधि समाप्त भई पुनःनियुक्ति भएको	२०७६/७७

लेखापरीक्षकमा भएको परिवर्तन:-

क्र.सं	कम्पनी	कारण	आर्थिक वर्ष
१	रंजीव एण्ड एसोशियट्स	३ पटक सम्म लेखापरीक्षक भैसकेको कारणले पुनःनियुक्ती नभएकाले	२०७६/७७

(ग) कम्पनी सचिवको नाम, ठेगाना र योग्यता :

नाम : राज कुमार कार्की

ठेगाना : काठमाण्डौ महानगरपालिका वडा नं. ३२, पेप्सीकोला, काठमाण्डौ

योग्यता : एल एल एम ।

(घ) सार्वजनिक निष्काशन गर्नका लागि सञ्चालक समितिबाट भएको निर्णय सम्बन्धी विवरण :

बैंकको मिति १०/०३/२०७६ गते बसेको ४२४औं सञ्चालक समिति को निर्णय तथा मिति २६/०६/२०७६ को सञ्चालक समिति को निर्णय बमोजिम बैंकले आफ्नो स्रोत परिचालन गर्नको निम्ति कुनै पनि सुरक्षण नराखी दश वर्ष अवधि तथा वार्षिक १०% व्याजदर भएको रु. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता डिबेन्चर निष्काशन गर्ने निर्णय गरेको हो । जस मध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सार्वजनिक निष्काशन मार्फत विक्री गरिनेछ ।

(ङ) संगठित संस्था वा यसका शेयरधनीलाई कुनै विशेष कर सुविधा दिइएको भए, सो सम्बन्धी विवरण :

सो नभएको ।

(च) संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ र समय :

कार्यालय समयभित्र बैंकको केन्द्रीय कार्यालय, काठमाण्डौ, कमलपोखरीर आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडमा बैंकको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको विवरण, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण प्राप्त गर्न वा निरीक्षण गर्न सकिने छ । साथै सो विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध रहेको छ ।

(छ) ऋण पत्र कर्मचारी वा अरु कसैको लागि शेयर सुरक्षित गर्ने व्यवस्था गरिएको भए सो कुरा :

यस विवरणपत्रद्वारा निष्काशन गरिएको प्रति ऋणपत्र रु. १,०००/- अङ्गि मूल्य (Par value) का कूल ४० प्रतिशत अर्थात १० लाख कित्ता ऋण पत्र संख्याको ५ प्रतिशत अर्थात ५०,००० कित्ता ऋणपत्रहरु सामूहिक लगानी कोषको निम्ति छुट्याएर सुरक्षित राखिएको छ । यसरी छुट्याइएको ऋणपत्र सामूहिक लगानी कोष, २०६७ बमोजिम बाँडफाँड गरिनेछ ।

(ज) वित्तीय संस्थाले कम्पनी ऐनले गरेको व्यवस्थाहरु, आफ्नो कारोबारसँग सम्बन्धित ऐन, नियम तथा नियमन व्यवस्था पूरा रुपमा पालना गरेको सम्बन्धमा गरेको उद्घोषण :

यस बैंकले कम्पनी ऐन, २०६३ ले गरेका व्यवस्थाहरु आफूले गर्ने व्यवसायसँग सम्बन्धित ऐन, नियम तथा नियमन व्यवस्था तथा नियमन निकायहरुले दिएका निर्देशनहरुको पूरा रुपमा पालना गरेको छ । सोही निर्देशनको दायरा भित्र रहि कार्य गरेको र यस विवरणपत्रमा उल्लेख गरिएका विवरणहरुसमेत सोही अनुरूप तयार गरिएको हो भन्ने बैंकको उद्घोष रहेको छ । बैंकको कुनै पनि सञ्चालक कालोसूचीमा नरहेको साथै योग्य रहेको बैंकको उद्घोष रहेको छ ।

(झ) धितोपत्र विक्री वितरण सम्बन्धि व्यवस्था :

यस विवरणपत्र मार्फत सार्वजनिक निष्काशन गर्न लागेको ऋणपत्रको विक्री वितरणकालागि सि-आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिनेछ ।

(ञ) विवरण पत्र तयार गर्ने व्यक्तिको नाम थर शैक्षिक योग्यता र अनुभवको विवरण :

यस विवरणपत्र तयार गर्ने व्यसायिक संस्थामा निष्काशन तथा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड, काठमाण्डौ रहेको छ ।

(ट) सकारात्मक पक्षहरु :

- दक्ष तथा अनुभवी व्यक्तिहरुको लगानीमा स्थापना तथा संचालन गरिएको कम्पनी ।
- स्थापनाकाल देखि नै पूर्ण कम्प्युटरकृत प्रविधिबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको ।
- द्रुत गतिमा व्यवसाय विस्तार गर्न सफल रहेको ।

(ठ) धितोपत्र बिक्री खुल्ला अवधि :

यस विवरणपत्रद्वारा सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा जारी गरिने ऋणपत्रहरुको लागि आवेदन दिने अवधि बिक्री खुल्ला भएको मितिबाट कम्तिमा ४ कार्य दिन र बढिमा १५ दिन सम्म खुल्ला रहने छ । व्यक्तिगत तवर (Private Placement)बाट बिक्री गरिने हकमा धितोपत्र बोर्डबाट स्वीकृति पश्चात खुल्ला हुनेछ र सार्वजनिक निष्काशनसंगै बन्द हुनेछ ।

(ड) धितोपत्रको क्रेडिट रेटिङ्ग :

यस बैकले जारी गर्न लागेको ऋणपत्रलाई केर रेटिङ्ग नेपाल लिमिटेडले Low Credit Risk जनाउने “CARE-NP-A-[Single A Minus]” ग्रेडिङ्ग मिति २०७८/११/०४ मा प्रदान गरेको छ । साथै, यस बैकलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले “CARE-NP-A-[Single A Minus]” ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रूपमा लिइन्छ । उक्त रेटिङ्ग कम्पनीले उच्चतम ग्रेडिङ्ग CARE-NP-AAA” र न्यूनतम ग्रेडिङ्ग CARE-NP-D सम्म प्रदान गर्ने गरेको छ ।

क्रेडिट रेटिङ्ग प्रदान गरेको मिति : २०७८/११/०४

क्रेडिट रेटिङ्ग बाहल रहने मिति : २०७९/१०/०८

२३. सञ्चालक तथा विज्ञहरुको नाम तथा दस्तखत :

यस विवरणपत्रमा प्रकाशित तथ्य तथा विवरणहरु ठीक दुरुस्त छन, सो मा कुनै फरक परेमा हामी सञ्चालकहरु पूर्णरूपमा जिम्मेवार हुनेछौं भनी सही छाप गर्ने कम्पनीको सञ्चालकहरुको नाम तथा दस्तखत :

क्र.सं.	सञ्चालकको नाम	पद	दस्तखत
१.	श्री राजेन्द्र दास श्रेष्ठ	अध्यक्ष	
२.	श्री उदय मोहन श्रेष्ठ	सञ्चालक	
३.	श्री नरेन्द्र बज्राचार्य	सञ्चालक	
४.	श्री गजेन्द्र बिष्ट	सञ्चालक	
५.	प्रा.डा.मंगला श्रेष्ठ	सञ्चालक	
६.	श्री प्रचण्डमान श्रेष्ठ	सञ्चालक	
७.	श्री मनोज पौडेल	सञ्चालक	



आरविमर्चन्ट बैकिङ लिमिटेड RBB MERCHANT BANKING LTD.

टेकु, काठमाण्डौ नेपाल ।

पत्र संख्या:

च.नं.: 601/078/079



मिति: २०७८/११/०४

श्री नेपाल धितोपत्र बोर्ड,
संस्थागत वित्त विभाग,
खुमलटार, ललितपुर ।

बिषय : ड्यु डेलिजेन्स सर्टिफिकेट बारे ।

महोदय,
काठमाण्डौ जिल्ला, काठमाण्डौ महा नगरपालीका वडा नं.२८ ठेगाना भएको प्राईम कमर्सियल बैंक लिमिटेडले निष्काशन गर्न लागेको कुल २५,००,००० किता डिबेन्चर मध्ये १०,००,००० किता सार्वजनिक निष्काशन तथा १५,००,००० किता व्यक्तिगत तवर (Private Placement) बाट अंकित मुल्य रु.१०००/- कायम गरि निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सेवा दिन यस आरविमर्चन्ट बैकिङ लिमिटेड मञ्जुर गर्दछ । डिबेन्चर जारी गर्ने क्रममा धितोपत्र कारोवार सँग सम्बद्ध कानूनमा भएको व्यवस्था अनुसार डिबेन्चरको विक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ । यस निष्काशन सम्बन्धमा देहायका कुराहरु जानकारी गराउँदछौ ।

१. कम्पनीको "विवरणपत्र" मा उल्लेख गरिएका विवरण तथा जानकारीहरु तथ्यगत, पूर्ण र सही भएको र यसबाट लगानीकर्ताहरुलाई लगानी सम्बन्धमा सही निर्णय लिन मद्दत हुने देखिन्छ । कम्पनीको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणत्मक अध्ययन गर्दा संगठित संस्थाले गरेको वा गर्न लागेको व्यवसाय सम्बन्धमा हाम्रो सकारात्मक धारणा रहेको छ ।
२. प्रचलित धितोपत्र कारोवार नियमावली अनुसार पेश गर्नु पर्ने सम्पूर्ण कागजात र विवरणहरु प्रमाणित गरी त्यहाँ पेश गरिएको र प्रत्येकको एक/एक प्रति सार्वजनिक जानकारीको लागि यस कम्पनीको कार्यालयमा राखिएको छ ।
३. हाम्रो विचारमा निष्काशनकर्ता कम्पनीद्वारा निष्काशित धितोपत्र, धितोपत्र सम्बन्धित बनेका नियम तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितोपत्र सूचिकरण विनियमावली बमोजिम सूचीकरण हुन योग्य छन् ।
४. कम्पनीले निष्काशन गर्न लागेको डिबेन्चरको लागि आवेदन दिने आवेदकहरुलाई डिबेन्चर सम्बन्धि व्यवस्था तथा विवरणहरु तथा दरखास्त फारम सरल तरीकाबाट वितरण गर्ने तथा अन्य जानकारी उपलब्ध गराउने सम्बन्धमा निष्काशनकर्ता कम्पनी संग समन्वय गरी आवश्यक व्यवस्था मिलाइने छ ।
५. हामिले त्यस बोर्डबाट जारी गरिएको धितोपत्र दर्ता तथा निष्काशन २०७३, मा उल्लेखित सवै कुराहरु अध्ययन गरेका छौ । उक्त व्यवस्थाहरुसंग अनुरूप हुने गरि कम्पनीले भरेको विवरण र दिएको जानकारी सन्तोषजनक पाएका छौ ।

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको तर्फबाट

आरविमर्चन्ट बैकिङ लिमिटेड

नाम : बद्रि प्रसाद प्याकुरेल

पद : प्रमुख कार्यकारी अधिकृत

सही : 

कार्यालयको छाप :



**REPORT ON EXAMINATION OF PROSPECTIVE FINANCIAL INFORMATION OF
PRIME COMMERCIAL BANK LTD.**

We have examined the accompanying projected financial statements of **Prime Commercial Bank Limited** (*hereinafter referred to as 'the Bank'*), that comprise the Statement of Financial Position and the related Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Cash Flows and Statement of Changes in Equity for the financial years FY 2078-79 to FY 2088-89 in accordance with the Nepal Standard on Assurance Engagements (NSAE) applicable to the examination of prospective financial information.

The Bank management is responsible for the projection including the annexed assumptions set out on which it is based. This projection has been prepared for the purpose of the issue of **"10% Prime Debenture 2088"** by the Bank and is to be included in the prospectus for the issue of the same.

Based on our examination of the evidence supporting the assumptions, nothing has come to our attention which causes us to believe that these assumptions do not provide a reasonable basis for the projection. Further, in our opinion, the projection is properly prepared on the basis of the assumptions and is presented in accordance with Nepal Financial Reporting Standards.

Even if the events anticipated under the assumptions described above occur, actual results are still likely to be different from the projection since other anticipated events frequently do not occur as expected and the variation may be material. We are not responsible to update this report for the events and circumstances occurring after the date of this report.

Ranjeev Shrestha
CA. Ranjeev Shrestha
Proprietor
Ranjeev & Associates
Chartered Accountants



Place: Kathmandu
Date: February 09, 2022